

आ.व. २०७८/०७९ को  
आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन



लुम्बिनी प्रदेश सरकार  
अर्थ तथा सहकारी मन्त्रालय  
**प्रदेश लेखा नियन्त्रक कार्यालय**  
लुम्बिनी प्रदेश  
२०७९

आ.व. २०७८/०७९ को  
आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन



लुम्बिनी प्रदेश सरकार  
अर्थ तथा सहकारी मन्त्रालय  
**प्रदेश लेखा नियन्त्रक कार्यालय**  
लुम्बिनी प्रदेश  
२०७९



लुम्बिनी प्रदेश सरकार

## अर्थ तथा सहकारी मन्त्रालय

मुकाम : बुटवल, नेपाल

०७१-५३००२९

०७१-५९०५५५



पत्र संख्या : २०७९/८०

चलानी नं. :

### शुभेच्छा

लुम्बिनी प्रदेश सरकारको आ व २०७८/७९ अवधिको लेखास्त्रेस्ताको आन्तरिक लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन प्राप्त भएको छ। सर्वप्रथमत यो प्रतिवेदन तयारी, प्रकाशन र प्रयोगका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

सार्वजनिक वित्तीय व्यवस्थापनका महत्वपूर्ण कार्यहरूमध्ये आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन तयार गर्ने कार्यसमेत पर्दछ। यसको भूमिका भनेको कुनै संगठन विशेषको जोखिम व्यवस्थापन, शासकीय व्यवस्था र आन्तरिक नियन्त्रणको प्रकृयाले प्रभावकारीरूपमा काम गरेको वा नगरेको सम्बन्धमा स्वतन्त्रढंगले जाँचपडताल गर्नु हो, साथै केही खराबी रहेभएको पाइएमा प्रतिवेदन गर्नु पनि हो। तसर्थ वित्तीय अनुशासन कायम गर्न तथा संभावित जोखिमलाई समयमै व्यवस्थापन गर्नमा आन्तरिक लेखा परीक्षणको महत्वलाई कम आँकलन गर्न मिल्दैन। आन्तरिक लेखा परीक्षणको प्रतिवेदन तथा यसको अन्तरबस्तुले अन्तिम लेखा परीक्षणको लागि आधारको काम समेत गर्दछ।

प्रतिवेदनलाई सर्वोत्तम नियाल्दा राजस्व, विनियोजन, धरौटी र जिन्सी स्ट्रेस्तासमेतको लेखा परीक्षण गरी देखिएको वास्तविक अवस्था र प्रमाण नपुगेका विषयलाई वेरुजुकारूपमा निकायगतरूपमा औल्याइएको छ। लुम्बिनी प्रदेशभित्रका १२ जिल्लामा रहेका कार्यालयहरूको अलग अलगरूपमा र कार्यालय खुल्ने विवरण तयार भएको छ। प्रदेशको मुकाम रहेको रूपन्देहीमा रहेका मन्त्रालय तथा अन्य कार्यालयहरूको विवरण तयार गर्नमा प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रत्यक्ष भूमिका खेलेको र अन्य जिल्लाका लागि मार्गदर्शन प्रदान गरेको पाइयो। अन्य ११ जिल्लामा रहेका प्रदेश लेखा इकाइ कार्यालयहरूले लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन गरेको देखिन्छ। आन्तरिक लेखा परीक्षण वेरुजु कायम भएको लगतलाई नियाल्दा सबभन्दा बढी वेरुजु हुने तीनवटा मन्त्रालयहरूमा क्रमशः : भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेका छन् भने प्रदेश सभा सचिवालयको वेरुजु शुन्य देखिन्छ। जिल्लागतरूपमा हेर्दा रूपन्देही, कपिलवस्तु र बाँकेको वेरुजु सर्वाधिक बढी हुने तीनमा परेको छ। त्यस्तै रोल्पा जिल्ला सबभन्दा कम वेरुजु हुने जिल्लामा देखिन्छ। समग्रमा भण्डै २५ अर्ब ७८ करोड बराबरको लेखा परीक्षणबाट १ अर्ब २४ करोड वेरुजु देखिदा वेरुजु ४.८ प्रतिशत देखिन्छ। यो वेरुजु रकमलाई अन्तिम लेखा परीक्षण अगावै वा अन्तिम लेखा परीक्षणकै अवधिमा सकदो न्युन अंकमा भर्न सम्बन्धित मन्त्रालय वा कार्यालयले विशेष पहल गर्नुपर्ने देखिन्छ।

पुनः आन्तरिक लेखा परीक्षण तथा प्रतिवेदन तयारीको कार्यमा संलग्न कर्मचारीहरू र यसको संयोजन गर्ने प्रदेश लेखा नियन्त्रक कार्यालयलाई धन्यवाद सहित लुम्बिनी प्रदेशमा वित्तीय अनुशासन कायम गर्ने ऊर्जा जागृत गर्न यो प्रतिवेदन सहयोगी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। सधन्यवाद।

  
नेत्रप्रसाद सुवेदी  
प्रदेश सचिव

## मन्त्रालय

प्रदेश आर्थिक कार्यालयिधि ऐन, २०७४ को दफा ३२ मा प्रदेश लेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकेका कार्यालयबाट प्रदेश सरकार अन्तर्गतका सबै कार्यालयहरूको आर्थिक कारोबारको नियमितता, मितव्ययीता, कार्यदक्षता र प्रभावकारीताको आधारमा आन्तरिक लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश आर्थिक कार्यालयिधि ऐन तथा अन्य प्रचलित ऐन, नियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिकाले व्यवस्था गरेको कार्यालयिधि अपनाइ प्रदेश मुकाम रहेको रूपन्देही जिल्लामा यस कार्यालयबाट र अन्य ११ जिल्लामा प्रदेश लेखा इकाई कार्यालयको रूपमा कार्य सम्पादन गर्ने सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई आन्तरिक लेखापरीक्षण गर्ने जिम्मेवारी तोकी सोहि बमोजिम आर्थिक वर्ष २०७८/७९ को आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न गरिएको छ ।

आन्तरिक लेखापरीक्षण कार्यको मुख्य उद्देश्य सार्वजनिक निकायबाट गरिने राजश्व संकलन, अनुदान प्राप्त तथा खर्च र त्यसको लेखांकन प्रचलित कानून बमोजिम भए नभएको परीक्षण गरी वित्तीय पारदर्शिता र जवाफदेहिताका माध्यमबाट सुशासन कायम गर्नु, आर्थिक कारोबार नियमित एवम् मितव्ययी भए नभएको मापन गर्नु र आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको मूल्यांकन तथा विश्लेषण समेत गरी अन्तिम लेखापरीक्षणका लागि श्रेस्ता अद्यावधिक गर्न सहयोग पुऱ्याउने हो । आन्तरिक लेखापरीक्षणको अवस्थाका बारेमा यथार्थ जानकारी हासिल गर्ने र सम्बद्ध निकायहरूलाई सोको जानकारी गराउने, जिल्लागत एवम् मन्त्रालयगत बेरुजुको अवस्था र बेरुजुको प्रकृति समेत छुट्ट्याई आगामी वर्षमा सो प्रकृतिका बेरुजुहरू न्यूनीकरण गर्दै लैजाने उद्देश्यले आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गर्ने गरिएको छ ।

विगत वर्षहरूमा जस्तै आ.व. २०७८/०७९ को समेत विनियोजन, राजस्व, धरौटी, विविध र अन्य कोषको आन्तरिक लेखापरीक्षण यस कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट सम्पन्न गरी प्राप्त प्रतिवेदनहरूमा समाविष्ट विषयहरू समावेश गरी यो वार्षिक प्रतिवेदन तयार गरिएको छ । आन्तरिक लेखापरीक्षणबाट देखिने कैफियतको प्रकृति र प्रवृत्ती यस वर्ष पनि विगत आ.व. सँग मिल्दा जुल्दा देखिएका छन् । आर्थिक वर्षको अन्तसम्म पनि ठूलो रकम पेशकी बाँकी रहने, कतिपय खर्चको समर्थन गर्ने आवश्यक कागजातहरू पूरा नभएको, प्रचलित आर्थिक ऐन नियम बमोजिम पूरा गर्नुपर्ने प्रकृयाहरू पूरा नभएको, स्वीकृत बजेट तथा कार्यक्रमका शीर्षकमा फरक पारी खर्च लेखिएको, लेखि सकिएका खर्च समर्थन समेत नभएको, आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नरहेको जस्ता प्रकृतिका कैफियतहरू आन्तरिक लेखापरीक्षण गर्दा पाइएको छ ।

आन्तरिक लेखापरीक्षण कार्यलाई थप सुधार तथा सबलीकरण गरी प्रदेशको वित्तीय सुशासन कायम गर्न नीतिगत, संरचनागत र व्यवहारगत हिसाबले थप सुधार गर्दै जानु आवश्यक छ । यसका लागि समयमै आन्तरिक लेखापरीक्षण सम्पन्न गर्ने, मौजुदा जनशक्तिलाई तालिम प्रदान गर्ने, प्रदेशको आन्तरिक लेखापरीक्षण कार्यविधि तथा निर्देशिका तयार गर्ने र लेखापरीक्षण पश्चातको अनुगमन आवश्यकता समेतलाई समेटेर प्रतिवेदन प्रणाली सुधारको कार्य गर्ने सँच विवरण लेखा नियन्त्रक कार्यालयले बनाएको छ । यस कार्यमा खर्च गर्ने/गराउने सम्बद्ध मन्त्रालय, निर्देशनालय तथा निकायहरूको आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय जिम्मेवारी तथा जवाफदेहिता, वित्तीय सुशासन प्रतिको प्रतिबद्धता र आन्तरिक लेखापरीक्षणको सुभाव कार्यान्वयन तत्परताको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

आर्थिक वर्ष २०७८/०७९ मा सबै कार्यालयहरूको विनियोजन, राजस्व, धरौटी, विविध र अन्य कोषतर्फका कारोबारको आन्तरिक लेखापरीक्षण सम्पन्न भएको छ । यसरी गरिएको लेखापरीक्षणबाट नियमित गर्नुपर्ने बेरुजु रु. ५८,९०,७१,७६७.५३, असूल उपर गर्नुपर्ने बेरुजु रु. १५,६३,९७,३८४.१९ र म्याद नाघेको पेशकी बेरुजु रु. ४९,४७,०१,१८५.८६ गरी कुल जम्मा रु. १,२४,०१,७०,३३७.५८ बेरुजु देखिएको छ । आन्तरिक लेखापरीक्षणबाट औल्याईएका कैफियतहरु समयमै समाधान गरी समग्र आर्थिक अनुशासन कायम राख्न सम्बन्धित निकायहरूको महत्वपूर्ण योगदान रहने अपेक्षा गरेको छु ।

अन्तमा, आन्तरिक लेखापरीक्षण गर्ने कार्यमा संलग्न यस प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश स्थित ११ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय, सम्बद्ध कर्मचारीहरू र यो एकीकृत वार्षिक प्रतिवेदन तयारी कार्यमा मार्गदर्शन प्रदान गर्नुहुने अर्थ तथा सहकारी मन्त्रालयका श्रीमान् सचिवज्यू एवं प्रतिवेदन तयारी कार्यमा संलग्न यस कार्यालयका कर्मचारीहरू लगायत आन्तरिक लेखापरीक्षण गर्ने गराउने कार्यमा संलग्न अन्य निकाय तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।



दापक जिवाली  
प्रदेश लेखा नियन्त्रक

# विषय सूची

१. समिक्षात्मक टिप्पणी	१
२. आन्तरिक लेखापरीक्षणको परिचय, पृष्ठभूमि, उद्देश्य र क्षेत्र	२
३. आन्तरिक लेखापरीक्षणको उद्देश्य	३
४. आन्तरिक लेखापरीक्षणको क्षेत्र	३
५. बेरुजुको स्थिति तथा सोको प्रकृति	४
६. मुख्य मुख्य सैद्धान्तिक बेरुजु तथा सुभाव	४
७.लगती बेरुजु सँग सम्बन्धित विषयहरू	८
८. तीन वर्षको बेरुजुको तुलनात्मक अवस्था	१०
९. आन्तरिक लेखापरीक्षण बेरुजुको मन्त्रालयगत विवरण	११
१०. आन्तरिक लेखापरीक्षण बेरुजुको जिल्लागत विवरण	१२
११. आन्तरिक लेखापरीक्षण बेरुजुको प्रकारगत विवरण	१३
१२. मन्त्रालयगत खर्च र विनियोजन तर्फको बेरुजुको तुलनात्मक अवस्था	१४
१३. संक्षिप्त व्यहोरा सहितको लगती बेरुजुको कार्यालयगत विवरण	१५

## समिक्षात्मक टिप्पणी

- यस कार्यालय र प्रदेश स्थित ११ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयहरुवाट आ.व. २०७८/७९ को प्रदेश सरकारका निकायहरु तथा प्रदेश सरकारबाट अछितयारी र कार्यक्रम प्राप्त गरी खर्च गरेका संघीय सरकारका कार्यालयहरुको आन्तरिक लेखापरीक्षण सम्पन्न गरि तयार गरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनहरुको आधारमा यो प्रतिवेदन तयार गरिएको छ ।
- यो प्रतिवेदन एकिकृत प्रतिवेदन भएकोले बेरुजुको सक्षिप्त व्यहोरा मात्र उल्लेख गरिएको छ । यो एकिकृत प्रतिवेदन र प्रदेश लेखा नियन्त्रक कार्यालय/प्रदेश लेखा इकाई कार्यालयले प्रमाणित गरेको आन्तरीक लेखापरीक्षण प्रतिवेदनमा कुनै फरक देखिएमा सम्बन्धित प्रदेश लेखा नियन्त्रक/इकाई कार्यालयले प्रमाणित गरेको प्रतिवेदन मान्य हुनेछ ।
- आ.व. २०७८/७९ को कुल अन्तिम बजेट रकम रु.४२,९४,११,९१,०००.०० मध्ये कुल निकासा/खर्च रकम रु.३०,०५,४६,८२,५०३,८० भएको छ । उक्त निकासा रकमबाट स्थानीय तहमा वित्त हस्तान्तरण गरेको रकम रु. ४,२७,४७,०१,९८६.४१ घटाउँदा हुन आउने रकम रु. २५,७७,९९,८०,५१७.३९ मात्र यस कार्यालय र मातहतका प्रदेश लेखा इकाई कार्यालयबाट आन्तरीक लेखापरीक्षण गरीएको छ । आन्तरिक लेखापरीक्षणबाट औल्याइएको विनियोजन तर्फको बेरुजु अंक रु. १,२३,०३,२५,१६२.५८ देखिन आएको छ । उक्त बेरुजु रकम कुल खर्चको ४.७७ प्रतिशत हुन आउँछ ।
- यस आ.व. २०७८/०७९ मा आन्तरीक लेखापरीक्षणबाट देखिएका अधिकांस बेरुजुहरु आ.व. २०७७/७८ मा औल्याइएका बेरुजुको प्रकृतीसँग मिल्दाजुल्दा देखिन्छन् । जसले गर्दा कार्यालय प्रमुख तथा लेखा प्रमुखले लेखापरिक्षण बाट औल्याइएको बेरुजु र सुझावलाई महत्व दिएको देखिदैन् ।
- यस आ.व. २०७८/०७९ को विनियोजन, राजस्व, धरौटी तथा विविध तर्फको कुल बेरुजु अंक १ अर्ब २४ करोड १ लाख ७० हजार रहेको देखिन्छ ।
- कुल बेरुजु अंक १ अर्ब २४ करोड १ लाख ७० हजार मध्ये म्याद नाघेको पेशकी बाँकी ४९ करोड ४७ लाख १ हजार रहेको छ । जुन कुल बेरुजुको ३९.८९ प्रतिशत हुन आउँछ । उक्त बेरुजु अंकमा म्याद ननाघेको पेशकी समावेश गरीएको छैन ।
- बेरुजुलाई प्रकृतिका आधारमा मुख्य ४ भागमा वर्गीकरण गरि प्रतिवेदन तयारी गरिएको छ । जसमा सैद्धान्तिक बेरुजु, नियमित गर्नुपर्ने बेरुजु, असुल उपर गर्नुपर्ने बेरुजु र म्याद नाघेको पेशकी बाँकी बेरुजु रहेका छन् ।
- जिल्लागत बेरुजु अंक हेर्दा सबैभन्दा बढी रु.५० करोड ९६ लाख ४० हजार रुपन्देही जिल्लामा देखिएको छ । जुन कुल बेरुजु अंकको ४१ प्रतिशत हुन आउँछ ।

- मन्त्रालयगत बेरुजु अंक हेर्दा सबैभन्दा बढी रु. ६३ करोड २ लाख ४८ हजार भौतिक पुर्वाधार विकास मन्त्रालयको देखिएको छ। जुन कुल वेरुजु अंकको ५०.८२ प्रतिशत हुन आउँछ। त्यस्तै प्रदेश सभा सचिवालयको बेरुजु शुन्य देखिन्छ।
- जिल्लागत आन्तरिक लेखापरीक्षण प्रतिवेदनहरूको विश्लेषण गर्दा आन्तरिक लेखापरीक्षण गर्ने कर्मचारीहरूमा विषय विशेषज्ञता, आन्तरिक लेखापरीक्षण सम्बन्धी ज्ञान, सीप र अनुभवको कमी जस्ता पक्षलाई दिशाबोध गराउँदछ। जसलाई सम्बोधन गर्न आन्तरिक लेखापरीक्षण सम्बन्धी तालिम, अन्तरक्रिया र गोष्ठी जस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्नुपर्दछ। त्यस्तै खर्च गर्ने निकायका जिम्मेवार पदाधिकारीमा आयकर ऐन २०५८ तथा नियमावली, २०५९ मा गरीएको करकट्टी सम्बन्धी व्यवस्था, आर्थिक कार्यविधि तथा खरिद सम्बन्धी कानूनमा रहेका व्यवस्थाहरूको सम्बन्धमा पुर्ण जानकारी हुनु पर्दछ। प्रदेशमा समायोजन भइ आएका कर्मचारीको ग्रेड सम्बन्धी अन्यौलताले गर्दा तलबी प्रतिवेदन पारित हुन नसकेको कारणले समेत बेरुजु अंक बढाएको देखिन्छ।

## १.आन्तरिक लेखापरीक्षणको परिचय, पृष्ठभूमि

प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ को दफा २ (घ) मा आन्तरिक लेखापरीक्षण भन्नाले सम्बन्धित कार्यालयको उद्देश्य अनुरूपका निर्धारित कार्यसम्पादनसँग सम्बन्धित व्यवस्थापकीय अभ्यास, लेखा तथा अन्य कारोबार र सो सँग सम्बन्धित कागजात एंवं प्रक्रियाको जाँच, परीक्षण, विश्लेषणका साथै आन्तरिक नियन्त्रण प्रणालीको समग्र मुल्यांकन गरी प्रतिवेदन गर्ने कार्य समेतलाई जनाउने कुरा उल्लेख गरेको छ। त्यस्तै सोही ऐनको दफा ३२ (१) मा प्रदेश लेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकेको कार्यालयबाट प्रदेश सरकार अन्तर्गतका सबै कार्यालयहरूको आर्थिक कारोबारको नियमिता, मितव्यिता कार्यदक्षता र प्रभावकारिताका आधारमा आन्तरिक लेखापरीक्षण गर्नु पर्ने व्यवस्था गरेको छ भने दफा ३२ (२) मा आफ्नो कार्यालयको आन्तरिक लेखापरीक्षण गराउने जिम्मेवारि सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्था गरेको छ।

कार्यालय प्रमुखले आफ्नो कार्यालयको राजस्व, धरौटी, तथा विनियोजन तर्फको आय व्यय तथा प्रचलित कानूनबमोजिम खडा भएको कार्य सञ्चालन वा अन्य सार्वजनिक कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाइ कार्यालयबाट गराउनु पर्ने र प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाइ कार्यालयले समेत कार्यालयको राजस्व, धरौटी, विनियोजन तर्फको आय व्यय र प्रचलित कानून बमोजिम खडा भएको कार्य सञ्चालन वा अन्य सार्वजनिक कोषको आन्तरिक लेखापरीक्षण गर्नुपर्दछ। यसरी आन्तरिक लेखापरीक्षण गर्दा महालेखा नियन्त्रक कार्यालयबाट तयार गरी लागू गरेको आन्तरिक लेखापरीक्षण निर्देशिका अनुरूपको कार्यविधि अपनाई आन्तरिक लेखापरीक्षण गर्नुपर्ने हुन्छ।

कार्यालयले आन्तरिक लेखापरीक्षणबाट औल्याइएका बेरुजुहरू अन्तिम लेखापरीक्षण अगाडि नै नियमित गराउनुपर्नेमा नियमित गरी गराई वा प्रमाण पेश गर्नुपर्नेमा प्रमाण पेश गरी गराई वा असुल उपर गर्नुपर्नेमा असुल गरी गराई बेरुजु फर्हौट गरी गराई वित्तीय जवाफदेहिता पूरा गर्नुपर्ने हुन्छ।

तालुक कार्यालयले समेत आफू मातहत निकायको आन्तरिक लेखापरीक्षणबाट कायम भएका बेरुजुहरू समयमै फर्छ्यौट गरे नगरेको अनुगमन गरी समयमै आन्तरिक लेखापरीक्षण बेरुजु फर्छ्यौट गर्न जिम्मेवार अधिकारीलाई सजग बनाउनुपर्दछ ।

## २. आन्तरिक लेखापरीक्षणको उद्देश्य

सरकारी निकायबाट सम्पादन गरिने कार्यक्रमहरू तथा क्रियाकलापहरू निर्दिष्ट उद्देश्य हासिल गर्ने तर्फ नियमित, मितव्ययी, कार्यदक्ष र प्रभावकारी रूपले परिचालन भई रहे / नरहेको परीक्षण गरी व्यवस्थापनलाई सुभाव दिनु आन्तरिक लेखापरीक्षणको मूल उद्देश्य हो । यसका अतिरिक्त निम्न विशिष्ट उद्देश्य रहेका छन् ।

- (क) सरकारी निकायबाट निर्दिष्ट उद्देश्य हासिल गर्न गरिएको लगानी (Input) नियमित, मितव्ययी, कार्यदक्ष र प्रभावकारी ढंगले भए नभएको परीक्षण गरी व्यवस्थापनलाई सुभाव प्रदान गर्ने ,
- (ख) सरकारी निकायबाट गरिने आम्दानी तथा खर्च र त्यसको लेखाङ्कन प्रचलित कानूनद्वारा निर्दिष्ट प्रक्रिया अनुरूप भए वा नभएको परीक्षण गरी वित्तीय पारदर्शिता र जवाफदेहीता कायम गर्न सहयोग पुऱ्याउने,
- (ग) लेखापरीक्षण प्रतिवेदन समयमै सही र भरपर्दो रूपमा उपलब्ध गराई वित्तीय अनुशासन कायम गर्न व्यवस्थापनलाई सहयोग पुऱ्याउने,
- (घ) आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयवस्तुहरूलाई प्रभावकारी बनाउन नीतिगत पृष्ठपोषण गर्ने,
- (ङ) अन्तिम लेखापरीक्षण कार्यलाई सहयोग पुऱ्याउने,
- (च) आन्तरिक नियन्त्रण प्रणाली प्रयोगको अवस्था सम्बन्धमा जाँच गर्ने
- (छ) कार्यालयले तयार गरेको वित्तीय प्रतिवेदनहरूले आर्थिक कारोबारको यथार्थ चित्रण गरे नगरेको सम्बन्धमा राय प्रदान गर्ने आदि ।

## ३. आन्तरिक लेखापरीक्षणको क्षेत्र

आन्तरिक लेखापरीक्षण व्यवस्थापनको सहयोगको लागि गरिने मूल्याङ्कन हो । यसमा संगठनले अपनाएको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीताको समेत मापन/मूल्याङ्कन तथा विश्लेषण गरिन्छ । उपलब्ध साधन र स्रोतको नियमित, मितव्ययी, कार्यदक्ष र प्रभावकारी तरिकाबाट प्रयोग गरी संगठनको निर्दिष्ट उद्देश्य हासिल गर्नेतर्फ केन्द्रित रहे नरहेको सम्बन्धमा परीक्षण गरी व्यवस्थापनलाई आवश्यक सुभावहरू उपलब्ध गराइन्छ । सामान्यतया आन्तरिक लेखापरीक्षणको कार्यक्षेत्र देहाय बमोजिम रहन्छ ।

- (क) वित्तीय कारोबारको गणितीय शुद्धताको परीक्षण गर्ने,
- (ख) प्रचलित कानूनको पालना भए नभएको परीक्षण गर्ने,
- (ग) वित्तीय साधनको उपयोग मितव्ययी, दक्ष र प्रभावकारी रूपमा भए नभएको परीक्षण गर्ने,

- (घ) स्वीकृत वार्षिक कार्यक्रमबाट निर्धारित लक्ष्य प्राप्त भए नभएको परीक्षण गर्ने,
- (ङ) वित्तीय प्रतिवेदनहरूले आर्थिक कारोवारको सही र यथार्थ चित्रण प्रस्तुत गरे नगरेको परीक्षण गर्ने,
- (च) संगठनले अपनाएको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीताको मूल्याङ्कन तथा विश्लेषण गर्ने,
- (छ) लेखाङ्कन तथा प्रतिवेदनको स्वीकृत ढाँचा तथा मापदण्ड पालना भए नभएको परीक्षण गर्ने,
- (ज) सार्वजनिक खर्चको जोखिम विश्लेषण गर्ने,
- (झ) सार्वजनिक लेखा प्रणालीमा सुधार गर्न सुभाव दिने ।

## **४. बेरुजुको स्थिति तथा सोको प्रकृति**

### **४.१ आ.ले.प. को कूल बेरुजु स्थिति**

प्रदेश लेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्त बेरुजुहरूलाई संक्षेपिकरण गरी तयार पारिएको लगती बेरुजुको मन्त्रालयगत विवरण तालिका नं. १ मा, बेरुजुको जिल्लागत विवरण तालिका नं. २ मा, बेरुजुको प्रकारगत विवरण तालिका नं. ३, मन्त्रालयगत खर्च तथा बेरुजुकोको तुलनात्मक विवरण तालिका नं ४ मा र सबै लगती बेरुजुको संक्षिप्त व्यहोरा सहितको विवरण तालिका नं. ५ मा प्रस्तुत गरिएको छ ।

### **४.२ बेरुजुको प्रकार**

यस प्रतिवेदनमा भएका व्यहोराहरूलाई केलाउँदा धेरै कार्यालयका बेरुजुहरू समान प्रकृतिका छन् । आर्थिक वर्ष २०७८/०७९ मा सरकारी कार्यालयहरूको विनियोजन, राजस्व, धरौटी तथा कार्यसञ्चालनकोष तर्फको आर्थिक कारोवारको आन्तरिक लेखापरीक्षण गर्दा देखिएका बेरुजुलाई सैद्धान्तिक, नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने र म्याद नाधेको पेशकी बाँकी बेरुजु गरी ४ प्रकारमा विभाजन गरिएको छ ।

### **४.२.१ मुख्य मुख्य सैद्धान्तिक बेरुजु तथा सुभाव**

सम्बन्धित कार्यालयमा पेश गरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा विभिन्न किसिमका सैद्धान्तिक वेरुजु तथा सुभावहरू विस्तृत रूपमा उल्लेख गरिएको छ । लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका मुख्य मुख्य सैद्धान्तिक वेरुजु निम्नानुसार रहेका छन् ।

क. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा १२ को उपदफा २ मा अर्थ मन्त्रालयको पूर्व सहमतिबेगर कुनै पनि कार्यालयले बहुवर्षीय दायित्व सिर्जना हुने गरी खर्चको प्रतिबद्धता जनाउन नहुने व्यवस्था छ । त्यस्तै सोही ऐनको दफा ५७ को उपदफा ५ मा विनियोजन ऐन वा पेशकी खर्च ऐनबाट विनियोजित रकम भन्दा बढी रकमको आयोजना वा कार्यक्रम स्वीकृत गर्ने वा ठेकका लगाउने वा खरिद प्रक्रिया प्रारम्भ गर्ने कर्मचारीलाई आयोजना वा कार्यक्रम स्वीकृत गरेको वा ठेकका लगाएको वा खरिद प्रक्रिया प्रारम्भ गरेको रकम बराबरको रकम जरिवाना लेखा उत्तरदायी अधिकृतले गर्ने र लेखा उत्तरदायी अधिकृतले त्यस्तो कामकारवाही गरेमा संवैधानिक अंग तथा निकायको हकमा सम्बन्धित संवैधानिक अंग तथा निकायको प्रमुख, मन्त्रालय तथा केन्द्रस्तरको सचिवालय तथा आयोगको हकमा सम्बन्धित मन्त्रीले त्यस्तो

जरिवाना गर्ने व्यवस्था छ। तर प्रदेश सरकारका कतिपय कार्यालयहरूले उक्त व्यवस्था विपरित अर्थ तथा सहकारी मन्त्रालयको पूर्व स्वीकृती बेगर विनियोजित बजेट भन्दा बढि रकमका बहुवर्षीय ठेक्काहरूको सम्झौता गरेको देखिन्छ। तसर्थ सम्बन्धित लेखा उत्तरदायी अधिकृत तथा कार्यालय प्रमुखले विनियोजित बजेट भन्दा बढि रकमको तथा वहुवर्षीय आयोजनाको सम्झौता गर्नुपूर्व अनिवार्य रूपमा अर्थ तथा सहकारी मन्त्रालयको पूर्व स्वीकृती लिनुपर्दछ।

- ख. धेरै ठेक्का हुने कार्यालयहरूमा ठेक्कागत अभिलेख खाता म.ले.प.फा.नं. ५०६ र ठेक्का सम्बन्धी गोशवारा लगत खाता म.ले.प.फा.नं. ५०७ मा व्यवस्थित अभिलेख नराखेको कारण रनिड बिलको दोहोरो भुक्तानी हुने, रनिड बिलमा पूर्व भुक्तानीको Carry Over गर्दा गल्ती भइ बढी रकम भुक्तानी हुने, बैंक जमानतको म्याद सकिएको अवस्थामा समेत पेशकी बाँकी नै रहने, ठेक्का सम्पन्न नगरिकन निर्माण व्यवशायी आफ्नो दायित्वबाट मुक्त हुने आदि जस्ता जोखिम रहेको देखिन्छ। तसर्थ ठेक्का मार्फत खरिद कार्य गर्ने कार्यालयहरूले अनिवार्य रूपमा ठेक्का सम्बन्धी सबै विवरण खुल्ने गरि म.ले.प.फा.नं. ५०६ र म.ले.प.फा.नं. ५०७ मा अभिलेख राख्नुपर्दछ। साथै सो सम्बन्धी अभिलेख व्यवस्थित गर्न IT मा आधारित Software बनाउँदा थप प्रभावकारी हुने देखिन्छ।
- ग. सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ मा निर्माण व्यवसायीको ढिलाईको कारणले खरिद सम्झौता बमोजिमको काम सो सम्झौतामा तोकिएको म्यादमा सम्पन्न हुन नसकेमा निजले सार्वजनिक निकायलाई पुर्व निर्धारित क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ। त्यस्तै नियम १२६ मा समय भन्दा अधि काम सम्पन्न गर्ने लाई पुरस्कार समेत दिन सकिने व्यवस्था छ। उल्लेखित व्यवस्था हेदा खरिद सम्झौताको अवधि गणना गर्दा Engineering Calculation गरि यथार्थ समय निर्धारण गर्नुपर्ने हुन्छ। तर अधिकांस कार्यालयले ठेक्कापट्टा गरेका निर्माण कार्यको अवधि निर्धारण गर्दा कुनै विधि र पद्धतीको अबलम्बन गरि निर्धारण गरेको देखिन्दैन। उस्तै प्रकृतिका करोडौंका ठुला ठेक्कालाई भन्दा १५-२० लाखका साना ठेक्कालाई धेरै म्याद दिएको देखिन्छ। त्यसैले निर्माण कार्यको अवधि निर्धारण गर्दा सम्झौता अवधि यथार्थपरक बनाउन निश्चित इन्जिनियरिङ विधि र पद्धतीको अबलम्बन गरि सम्झौता अवधि निर्धारण गर्नुपर्दछ।
- घ. सार्वजनिक खरिद नियमाली २०६४ को नियम १२३ को उपनियम ३० मा पेश भएका रनिड बिल तथा अन्य बिल बिजक र कागजात सम्बन्धित अधिकारीले ३० दिन भित्र स्वीकृत गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ। त्यस्तै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ को दफा २४(३) मा विनियोजित बजेटको सिमाभित्र रहि रीतपूर्वक कागजात प्राप्त भएको मितिले पन्थ दिन भित्र भुक्तानी आदेश दिने अधिकारीले भुक्तानी दिनु पर्ने व्यवस्था छ। तर कतिपय कार्यालयहरूले कारण नजाराई उल्लेखित म्याद भन्दा धेरै ढिलो गरि भुक्तानी दिएको छन्। तसर्थ कार्यालयहरूले भुक्तानी दिनुपर्ने रकम कानूनमा उल्लिखित म्याद भित्र भुक्तानी दिनुपर्दछ।
- ङ. कार्यालयहरूले आफ्ना सबै कार्यक्रम तथा क्रियाकलापहरू स्पष्ट रूपमा उल्लेख गरि PLMBIS मा प्रविष्ट गर्नुपर्नेमा कतिपय कार्यालयहरूले बजेट तर्जुमा गर्दा कार्यक्रम तथा क्रियाकलाप नखुलाई एकमुष्ट बजेट विनियोजन

गर्ने र पछि कार्यालय प्रमुख र सचिवस्तरिय निर्णयबाट बजेट बाँडफाँड गरि खर्च गर्ने गरेको देखिन्छ । संभव भएसम्म सबै कार्यक्रम तथा क्रियाकलाप बजेट तर्जुमा गर्दाकै बखत PLMBIS मा प्रविष्ट गर्नुपर्दछ र एकमुष्ट प्रविष्टि भएका कार्यक्रमहरु पछि बाँडफाँड भएमा सो कार्यक्रमहरु पनि PLMBIS प्रविष्टि गरेर मात्र खर्च गर्नुपर्दछ ।

- च. प्रदेश सरकारका विभिन्न निकायबाट विभिन्न आयोजनाहरुको संभाव्यता अध्ययन प्रतिवेदन बनाउने कार्य परामर्शदाताबाट खरिद भएको देखिन्छ । एउटै प्रकृतिका आयोजनाहरु समेत विभिन्न निकायबाट संभाव्यता अध्ययन हुने गरेको देखिएको हुँदा एउटै आयोजनाको संभाव्यता अध्ययन दुइ वा सो भन्दा बढी निकायबाट निकायबाट हुन सक्ने तथा पहिले संभाव्यता अध्ययन भइसकेका आयोजनाको पुन संभाव्यता अध्ययन हुन गइ साधन स्रोतको दोहोरो खर्च हुन सक्ने जोखिम देखिन्छ । उक्त जोखिमलाई न्युनिकरण गर्न संभाव्यता अध्ययन सम्बन्धी कार्य कम भन्दा कम निकायबाट गर्ने र संभाव्यता अध्ययन सम्बन्धी प्रतिवेदनहरुको व्यवस्थित अभिलेख राख्नुपर्दछ ।
- छ. पुरातात्त्विक सम्पदा (संरक्षण तथा मर्मत सम्भार) तथा संग्रहालय(स्थापना र संरक्षण) कार्यालयिति, २०७८ को दफा १८ मा अनुदानग्राहीले सार्वजनिक गुठी धार्मिक वन, कित्ता नं. क्षेत्रफल र स्वामित्व वा भोगाधिकार भएको प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था छ । तर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विभिन्न संघ संस्थालाई अनुदान दिएकोमा कतिपय संघ संस्थाको जगाको अवस्था खुलेको प्रमाण श्रेस्तासाथ संलग्न गरेको देखिदैन । तसर्थ कार्यालयिता भएको व्यवस्थाको पुर्णपालना गर्नुपर्दछ ।
- ज. कार्यालयहरूले चौमासिक विभाजन अनुसार कार्यालिका बनाई कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर विभिन्न मन्त्रालय तथा कार्यालयहरूले अन्तिम महिनामा होटल तथा रेष्टरेण्टहरुमा धेरै तालिम, गोष्ठी, सेमिनार आदि संचालन गरेको पाइयो । यसरी आर्थिक वर्षको अन्तिम दिनहरुमा मात्र गरिने तालिम, गोष्ठी, सेमिनार हरूको प्रभावकारीता कस्तो हुने हो भन्ने सम्बन्धमा मुल्याङ्कन गरेको देखिएन । सिमित सरकारी स्रोत साधनको तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यमा खर्च गर्दा आवश्यकता पहिचान गरि कार्यालिका बनाइ प्रभावकारी ढंगले संचालन गर्नुपर्ने देखिन्छ । आर्थिक वर्षको अन्तिम समयमा वित्तीय प्रगती पुर्याउनको लागि मात्र एकै दिनमा विभिन्न ठाउँमा तालिम, गोष्ठी, सेमिनार गर्ने कार्यालाई निरुत्साहित गर्नुपर्दछ ।
- झ. सार्वजनिक खर्चको मापदण्ड कार्यालयिति र मितव्ययिता सम्बन्धी निर्देशिकामा तालिम, प्रशिक्षण, गोष्ठी, सेमिनार, अन्तर्राष्ट्रिया जस्ता कार्यक्रमहरु उपलब्ध भएसम्म सरकारी तालिम हलमा संचालन गर्नुपर्ने र यस्ता कार्यक्रमहरु मितव्ययी ढंगले सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर विभिन्न मन्त्रालय तथा कार्यालयहरूले अधिकांस तालिम, प्रशिक्षण, गोष्ठी, सेमिनार, अन्तर्राष्ट्रिया जस्ता कार्यक्रमहरु होटल तथा रेष्टरेण्टमा सञ्चालन गरेको देखिन्छ । निर्देशिकामा भएको व्यवस्था पालना तर्फ सबै निकायले ध्यान दिनुपर्दछ ।

- ज. कार्यालयहरूले चौमासिक विभाजन अनुसार कार्यतालिका बनाई कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर प्रदेश सरकार अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७८/७९ मा रु. ३० अर्ब ५ करोड ६४ लाख खर्च भएकोमा असार महिनामा रु. ११ अर्ब ४८ करोड ७१ लाख खर्च भएको छ । जुन कुल खर्चको ३८ प्रतिशत हुन आउँछ । आर्थिक वर्षको अन्तिम महिना र अन्तिम महिनाको पनि अन्तिम दिनहरूमा धेरै रकम खर्च हुने प्रवृत्तीले कति खर्च हुने हो ? त्यसको लागि कति नगद आवश्यक पर्ने हो ? भन्ने पुर्वानुमान गर्न नसकि सञ्चित कोष व्यवस्थापनमा समेत कठिनाई हुने गरेको छ । तसर्थ प्रदेश सरकारका मन्त्रालय तथा अन्य निकायहरूले बजेट खर्चलाई चौमासिक विभाजन अनुसार कार्यतालिका बनाइ बजेट कार्यान्वयन गरी आर्थिक वर्षको अन्तिम समयमा मात्र खर्च गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्दछ ।
- ट. कर्मचारी नियुक्त भई हाजिर भएको मिति देखि मात्र तलब भत्ता पाउने कर्मचारी प्रशासनको सामान्य सिद्धान्त रहेकोमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कतिपय निकायमा करारमा कर्मचारी भर्ना गर्दा निर्णय मिति भन्दा अगाडि देखि लागु हुने गरि निर्णय गर्ने र नियुक्त सम्बन्धी निर्णय भन्दा अगाडिको समेत तलब भत्ता भुक्तानी गरेको देखिन्छ । तसर्थ करारमा कर्मचारी भर्ना गर्दा निर्णय गर्ने अधिकारीले समयमै निर्णय गरि नियुक्त भई हाजिर भएको मितिदेखि मात्र तलब भत्ता भुक्तानी गर्नुपर्दछ ।
- ठ. आर्थिक संकेत तथा वर्गाकरण अनुसार करारमा कार्यरत कर्मचारीलाई खर्च शिर्षक २२४१३ करार सेवाशुल्क बाट खर्च लेखि भुक्तानी गर्नुपर्नेमा कतिपय कार्यालयमा करारमा कार्यरत कर्मचारीको लागि उक्त खर्च शिर्षकमा यथेष्ट बजेट विनियोजन नभएको कारण २११११ तलब शिर्षकबाट समेत खर्च लेखि पारिश्रमिक भुक्तानी भएको छ । तसर्थ करारमा कार्यरत कर्मचारीहरूलाई खर्च शिर्षक २२४१३ करार सेवाशुल्क बाट मात्र पारिश्रमिक भुक्तानी गर्ने प्रवन्ध मिलाउनुपर्दछ ।
- ड. कर्मचारी समायोजन ऐन २०७५ अनुसार प्रदेशमा समायोजन भएका कर्मचारीहरूको ग्रेड सम्बन्धमा भएका द्विविधाको कारण अधिकांस कर्मचारीको तलबी प्रतिवेदन पारित गर्न सकिएको छैन । तलबी प्रतिवेदन पारित गरेर मात्र तलब खर्च लेख्नुपर्ने कानुनी व्यवस्थाको कारण तलबी प्रतिवेदन पारित गर्न नमिलेको कारण समेत वेरुजु रकम बढेको देखिन्छ । तसर्थ सम्बन्धित निकायबाट कर्मचारीहरूको ग्रेड सम्बन्धमा रहेका द्विविधा निराकरण गरि तलबी प्रतिवेदन पारित गर्नुपर्दछ ।
- ढ. आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ४७ मा सरकारी कामको लागि लिएको पेशकी काम सम्पन्न भएको १५ दिन भित्र खर्च प्रमाणित गर्ने आवश्यक बिल भर्पाइ र कागजात सहितको प्रतिवेदन कार्यालयमा पेश गर्नुपर्ने र पेश भएको ३ दिन भित्र पेशकी फर्छैट गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११३ (६) मा आपुर्तिकर्ता निर्माण व्यवसायी वा सेवा प्रदायकले म्याद भित्र कार्य सम्पादन गरि फर्छैट हुन नसकेमा बैंक जमानत जफत गरि पेशकी फर्छैट गर्नुपर्ने व्यवस्था छ । तर आर्थिक वर्षको अन्तिममा विभिन्न कार्यालयमा सरकारी कर्मचारीको र निर्माण व्यवसायीको नाममा म्याद नाघेको धेरै

रकमको पेशकी फर्छ्यौट गर्न बाँकी रहेको देखिन्छ । जसले गर्दा आ.ले.प. बेरुजुको अंक समेत बढाएको छ । तसर्थ फर्छ्यौट गर्न बाँकी पेशकी महालेखा परिक्षकबाट अन्तिम लेखापरिक्षण हुनु अगावै फर्छ्यौट गर्नुपर्दछ र आगामी दिनमा सबै पेशकी म्याद भित्र फर्छ्यौट गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

८. संघ प्रदेश र स्थानीय तह गरी तिनै तहका विभिन्न कार्यालयहरूले विभिन्न व्यक्ति, समुह, फर्म वा संस्थाहरूलाई विभिन्न शिर्षकमा अनुदान दिने गरेको देखिन्छ । अनुदान पाउने व्यक्ति, समुह, फर्म वा संस्थाहरूको व्यवस्थित एवं अद्यावधिक अभिलेख नराखेको कारण ऐटै व्यक्ति, समुह, फर्म वा संस्थाहरूलाई फरक फरक निकायबाट पटक पटक अनुदान भुक्तानी हुने जोखिम देखिन्छ । तसर्थ उक्त जोखिम न्युनिकरण गर्न अनुदानग्राहीहरूको अभिलेख व्यवस्थित गर्नुपर्दछ ।
९. सरकारी निकायमा जिन्सी मालसामानहरूको खरिद आदेश बनाउने, दाखिला गर्ने लगायतका जिन्सी सम्पत्तिको अभिलेख राख्न संघ, प्रदेश र स्थानीय तह सबै तहका सरकारी निकायका लागि नेपाल सरकारको निर्णय बमोजिम महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) लागु गरेको छ । तर प्रदेश सरकारका करिपय निकायले उक्त प्रणाली प्रयोगमा नल्याउने र आशिंक रूपमा मात्र प्रयोग गर्ने गरेको देखिन्छ । तसर्थ उक्त कुरामा सुधार हुनुपर्दछ ।

#### **४.२.२ लगती बेरुजुसँग सम्बन्धित विषयहरू :**

कुनै कारोबार बेरुजु हुनुको कारण विस्तृत रूपमा खुलाइ सम्बन्धित कार्यालयलाई आन्तरिक लेखापरिक्षण प्रतिवेदन दिइएको छ । तर यस एकीकृत प्रतिवेदनमा बेरुजुको व्यहोरालाई संक्षिप्त रूपमा उल्लेख गरिएको छ । आन्तरिक लेखापरिक्षण प्रतिवेदनमा औल्याइएका लगती बेरुजुहरु निम्न विषयसँग सम्बन्धित रहेका छन् ।


- समयमा विद्युत महसुल भुक्तानी नगरी ढिलो भुक्तानी गर्दा जरिवाना समेत भुक्तानी गरेको
- बहाल कर कट्टी नगरेको
- बढी तलव ग्रेड भुक्तानी गरेको
- सवारी लगबुक नराखी इन्धनको बिल भुक्तानी भएको
- पारिश्रमिक कर दाखिला नगरेको
- जिन्सी दाखिला नगरी भुक्तानी भएको
- आयकर कट्टी नगरेको
- भमण खर्च बढी तथा दोहोरो भुक्तानी भएको
- कन्टीजेन्सी बढी खर्च गरिएको
- विमा, फिल्ड भत्ता र पोशाक अपुग रकम तलब बाट खर्च लेखिएको
- खर्च खातामा फिर्ता गर्नुपर्ने रकम विविध खातामा फिर्ता गरेको
- पेशकी फर्छ्यौट नभएको

- बिल भर्पाइ पेस नभएको
- कार्यक्रम तथा आयोजनामा विनियोजन भए भन्दा बढी खर्च भएको
- पारिश्रमिक कर र अग्रिम कर कट्टी नगरेको
- प्रोत्साहन/ जोखिम भत्ता दिने आधार नदेखिएको भए पनि भुक्तानी भएको
- रनिङ विल अनुसार भुक्तानी गर्नुपर्ने भन्दा बढी भुक्तानी भएको
- भुक्तानी दिन बाँकीको कच्चावारी स्वीकृत नगरी खर्च लेखेको
- सक्कल कर बिजक वेगर भुक्तानी गरेको
- कर विजक विना विमा रकम भुक्तानी भएको
- सामाजिक सुरक्षा कर कट्टी नगरिएको
- PLMBIS मा रकमान्तर र कार्यक्रम संशोधन नगरी फरक खर्च शिर्षकमा खर्च लेखेको
- निर्माण व्यवसायीको कर बिजक समयमा जारी नभएको
- निर्माण कम्पनीलाई भुक्तानी गर्दा धरौटी कट्टी नगरेको
- बोर्डर्जङ पास पेश नगरी हवाइभाडा भुक्तानी गरेको
- भुक्तानी गरेकोमा सक्कल बिल भरपाई नराखेको।
- एकै समयमा एकै कर्मचारीलाई बैठक भत्ता र दै.भ्र.भ.रकम भुक्तानी गरेको
- मर्मत आदेश विनाको मर्मत खर्च भुक्तानी गरेको
- तलबी प्रतिवेदन पारित नगरी तलब खर्च लेखेको
- कार्य सम्पादन जमानत रकम कम भएको
- आयकर रकम दाखिला/ समायोजन प्रमाण संलग्न नभएको
- फर्कोको दिनको एक चौथाई दैनिक भत्ता दिनुपर्नेमा अन्यथा भएको
- AS Built Drawing प्राप्त नगरी सो बापतको रकम भुक्तानी गरेको
- स्वीकृत कार्यक्रम र कार्यविधि पुरा नगरी खरिद गरेको
- कार्यदिशा, विल, कार्यसम्पन्न प्रतिवेदन संलग्न नभएको
- ठेक्का विल भन्दा भ्याट विल कम राखेर भुक्तानी गरेको
- टुक्रा पारी खरिद गरी भुक्तानी भएको
- सार्वजनिक खरिद ऐन नियमको प्रक्रिया विपरित भुक्तान गरेको
- ड्रइड डिजाइन र लागत अनुमान संलग्न नभएको र विल भरपाई अपुग भएको
- खरिद प्रक्रिया नमिलेको
- ढिलो गरी कार्य सम्पन्न गर्ने ठेकेदारलाई भुक्तानी दिँदा पुर्वीनिर्धारित क्षतिपुर्ति कट्टा नगरेको
- रनिङ बिलमा अल्या गर्दा फरक रकम अल्या गरि बढि भुक्तानी दिएको

- मुल्य वृद्धि भुक्तानी दिँदा बढी रकम भुक्तानी दिएको
- नियुक्ति मिति भन्दा अगाडिको तलब भत्ता भुक्तानी गरेको आदि ।

#### ४.३ तीन आर्थिक वर्षको बेरुजुको तुलनात्मक अवस्था

विगत तीन आर्थिक वर्षको आन्तरिक लेखापरिक्षणबाट औल्याइएको बेरुजुको अवस्था निम्नानुसार रहेको छ ।



माथिको चित्रमा देखाए जस्तै आर्थिक वर्ष २०७६/७७ मा आलेप बेरुजु रु.२८ करोड ८० लाख आर्थिक वर्ष २०७७/७८ मा रु. ४० करोड ९४ लाख र आर्थिक वर्ष २०७८/७९ मा रु. १ अर्ब २४ करोड १ लाख रहेको देखिन्छ । उल्लेखित तथ्याङ्क अनुसार आलेप बेरुजु रकम हरेक आर्थिक वर्षमा बढेको देखिन्छ ।

प्रदेश सरकार

अर्थ तथा सहकारी मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय लूम्बिनी प्रदेश

मन्त्रालयगत बेरुजुको विवरण

सि. क्र. नं.	मन्त्रालय	बेरुजु रकम ₹.				प्रतिशत जम्मा
		विनियोजन	राजस्व	धरौटी	कार्बसउचालन कोष (विविध)	
१	२०२ प्रदेश सभा	०	०	०	०	०
२	२१० प्रदेश लोक सेवा आयोग	१५६,०३७.००	०.००	०.००	१०४,०३७.००	०.०१
३	३०१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२१,४८०,१९५.००	०.००	१०४,०००.००	२१,५४५,१९५.००	१.७४
४	३०५ आधिक मामिला तथा योजना मन्त्रालय	४,८९१,१४५.२०	०.००	०.००	४,८९१,१४५.२०	०.३६
५	३०७ उद्योग, वन तथा वातावरण मन्त्रालय	४,११८,७७५.६०	१०,६००.००	०.००	४,१२६,३७९.६०	०.३३
६	३०८ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय	१०६,३३५,८५१.८१	०.००	१०६,४१०.००	१०६,४४२,२६१.८१	८.५८
७	३११ कानून, महिला, बालबालिका तथा जेच नगरिक मन्त्रालय	१७,१०६,९६१.४२	०.००	०.००	१७,१०६,९६१.४२	१.३८
८	३१२ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	५८,७५४,८७०.७०	०.००	०.००	५८,७५४,८७०.७०	१.७४
९	३१४ आन्तरिक मामिला तथा कानून मन्त्रालय	२२६,९९३.००	०.००	०.००	२२६,९९३.००	०.०२
१०	३२५, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	६५,९६४,३७२.८१	०.००	११८,४६९.००	६६,०८२,८४१.८१	५.३३
११	३३७ भौतिक पूर्वाधार विकास मन्त्रालय	६३०,१५३,४८०.९६	०.००	९५,०२९.००	६३०,२४८,५०९.९६	५०.८२
१२	३४७ ग्रामिण तथा सहरी विकास मन्त्रालय	११७,४४९,३७०.००	०.००	४,१२०,४९१.००	१२१,५५६,५०८.००	९.८०
१३	३५० शिक्षा तथा सामाजिक विकास मन्त्रालय	२३६,६७९,६१४.२७	०.००	०.००	२३६,६७९,६१४.२७	१.११
१४	३७० स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	१६५,३९८,९५८.७१	०.००	२९५,७४७.००	१७०,६८८,१४२.७१	१.३.७६
१५	३७१ श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय	१४,९९७,७५६.५४	०.००	०.००	१४,९९७,७५६.५४	१.११
१६	३९१ प्रदेश योजना आयोग	७,९४१.३६	०.००	०.००	७,९४१.३६	०.००१
	कुल जम्मा	१,२३०,३२५,१६२.५८	१०,६००.००	४,६१७,६६३.००	५,२१६,१११.००	१००.००

प्रदेश सरकार

अर्थ तथा सहकारी मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश

आ.ले.प.बैंकुको निलागत विवरण

सि. नं.	जिल्ला र जिल्ला कोड	बैंक रकम रु.			तालिका नं. २
		विनियोजन	राजस्व	धरेटी	
१	नवलपारासी (४७)	९१,४०५,२७८.७६	०.००	०.००	९१,४०५,२७८.७६
२	रुपन्देही (४८)	५००,४६५,६१३.६९	०.००	४,२२१,६४९.००	५०८,६४०,५६७.६९
३	कपिलवर्ष्ण (४९)	२२४,१३०,८६१.६६	०.००	०.००	२२४,१३०,८६१.६६
४	पाल्पा (५०)	१२,६१९,२४८.०६	०.००	८८,७६५.००	१२,७०८,०९३.०६
५	अर्घाचाँची (५१)	९९,०५०,३०४.७२	०.००	८५,०००.००	९९,१५८,१०४.७२
६	गुल्मी (५२)	२,६४५,११४.४१	०.००	०.००	२,६४५,११४.४१
७	स्क्रुम्कोट (५३)	३४,९०२,२१४.९७	०.००	०.००	३४,९६०,३३८.९७
८	गोत्या (५४)	२,१४६,११३.००	०.००	१५,२७३.००	१६,८८९,०७५.००
९	प्याठान (५५)	३,३५९,३२८.३८	०.००	२०६,९७६.००	३,५६६,३०४.३८
१०	दाढ (५६)	१००,३२१,४३२.१३	०.००	१०५,०००.००	१००,४२६,४३२.१३
११	बाँक (५७)	१००,४७२,८१६.५२	१०,६००.००	०.००	१००,४८३,४९६.५२
१२	बाँदिया (५८)	५८,८०६,०३६.२८	०.००	०.००	५८,८०६,०३६.२८
	कुल जम्मा	१,२३०,३२५,१६२.५८	१०,६००.००	४,६१७,६६३.००	१,२४०,१९१.००
					१००.००

## आन्तरिक लेखापरिक्रमा बेरुजको प्रकारअनुसारको क्रेन्दिय निकायगत/मन्त्रालयगत विवरण

तालिका नं.३

सि. ल.	मन्त्रालय	बेरुज रकम रकम रु.			
		असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेशकी	जम्मा
१	२०२ प्रदेश सभा	०	०	०	०
२	२१० प्रदेश लोक सेवा आयोग	१५९,०३७.००	०.००	०.००	१५९,०३७.००
३	३०१ मुख्यमन्त्री तथा मान्त्रिपरिषद्को कार्यालय	२,०७०,५९६.००	६,७४८,०३३.००	१२,७६६,५६६.००	२१,५८५,९९५.००
४	३०५ आधिक मामिला तथा योजना मन्त्रालय	३४,७००.००	४,४५६,४४५.२०	०.००	४,४९१,१४५.२०
५	३०७ उद्योग, वन तथा वातावरण मन्त्रालय	५०९,१८७.००	३,१२०,१९२.६०	५००,०००.००	४,१२९,३७९.६०
६	३०८ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय	४०,८७५.९४	५५,०४९,३१८.८७	३१,३६०,०६७.००	१०६,४४२,२६१.८१
७	३११ कानून, महिला, बालबालिका तथा जेच्छ नागरिक मन्त्रालय	३५९,६७८.४२	१६,७४९,२८३.००	०.००	१७,१०६,९६९.४२
८	३१२ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	१,९३१,१५८.१६	५६,७६८,५७६.५४	५३,३३६.००	५८,४८८.७०
९	३१४ आन्तरिक मामिला तथा कानून मन्त्रालय	६५,०३०.००	१५५,८८८.००	०.००	२२६,११३.००
१०	३२९ वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	२,७२९,१५०.४१	६१,२९०,३७२.४०	२,०६३,३१९.००	६६,०८३,८४१.८१
११	३३७ भौतिक पूर्वाधार विकास मन्त्रालय	७,४३५,८०४.९३	२५९,१४१,३७८.३७	३६६,६२१,३१७.८६	६३०,२४८.५०९.१६
१२	३४७ ग्रामिण तथा सहरी विकास मन्त्रालय	२,२००,१२२.४६	४८,०८७,०२५.५४	७१,३८१,८६०.००	१२१,५६९,८०८.००
१३	३५० शिक्षा तथा सामाजिक विकास मन्त्रालय	३,२५९,२०९.००	८,७५४,४०५.२७	११,७०५,०००.००	२३,६७९,८१४.२७
१४	३७० स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	१३५,५११,६३५.५१	३३८,८८६,७६७.२०	१,३४९,७२०.००	१७०,६८८,१४२.४१
१५	३७१ श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय	२७,६५०.००	१४,९३०,०६६.५४	०.००	१४,९९७,७९६.५४
१६	३९१ प्रदेश योजना आयोग	७,९४९.८६	०.००	०.००	७,९४९.८६
	जम्मा बेरुज	१५६,३९७,३८४.९१	५८९,०७१,७६७.५३	४९४,७०९,१८५.८६	१,२४०,१७०,३३७.५८
	जम्मा बेरुज	१२४०१७०३३७.५८	१००.००		
बेरुजको प्रकार		रकम रु.	प्रतिशत		
असुल गर्नुपर्ने बेरुज	१५६३९७३८४.२		१२.६१		
नियमित गर्नुपर्ने बेरुज	५८१०७७७.५		४७.५०		
स्थाद नाथेको पेशकी	४९४,७०९,१८५.८६		३९.८९		

प्रदेश सरकार

अर्थ तथा सहकारी मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश

### बजेट संरक्षको आधारमा विनियोजन तर्फको आ.ले.प.बँडुजुको अवस्था

तालिका नं. ४				
सि.नं.	मन्त्रालय / कोलिद्य निकायको नाम	लिकासा / खर्च	आ.ले.प बेरजु	प्रतिशत (%)
१	२०२ प्रदेश सभा	१६७,७१२,७२३.२७	०.००	०.००
२	२१० प्रदेश लेक सेवा आयोग	४९,३९९,५१५.१०	१५६,०३७,००	०.३२
३	२१६ मुख्य व्याधिवक्तको कार्यालय	१३,१३६,७७०.९४	०.००	०.००
४	२०१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	४५६,९२२,५३९.९०	२१,४८०,१९५.००	४.७०
५	३०५ आर्थिक मार्गिला तथा योजना मन्त्रालय	१२७,७५,००९.९६	४,४९,१४५.२०	३.५२
६	३०७ उद्योग, वन तथा वातावरण मन्त्रालय	३०२,८०९,११७.५२	४,११८,७७९.६०	१.३६
७	३०८ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय	५,१८०,०३९,१२२.३४	१०६,३३५,८५१.८१	३.३४
८	३११ कानून, महिला, बालबालिका तथा जेठ नागरिक मन्त्रालय	१८,३३४,३४९.०४	१७,१०६,१९६.४२	९.३३
९	३१२ शूम व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	१,७६५,३८६,६२३.२८	५८,७५४,८७०.७०	३.३३
१०	३१४ आन्तरिक मार्गिला तथा कानून मन्त्रालय	३४५,९०४,१५५.४०	२२६,१९३.००	०.०७
११	३२९, वन, वातावरण तथा झू-संरक्षण मन्त्रालय	१,४७३,८९६,७९५.०४	६५,९६४,३७२.८१	४.४८
१२	३३७ भौतिक युवाधार विकास मन्त्रालय	६,८०४,६३५,६५६.३२	६३०,१५३,४८०.९६	१.२६
१३	३४७ ग्रामिण तथा सहरी विकास मन्त्रालय	४,७२४,०६५,१२२.५०	११७,४४९,३१७.००	२.४९
१४	३५० शिक्षा तथा सामाजिक विकास मन्त्रालय	३,१३१,६७९,६७७.५१	३३,६७९,६७४.२७	१.११
१५	३७० स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	३,७१६,०४३,३३१.८६	१६५,३९८,९५८.७१	४.४५
१६	३७१ श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय	२०६,१७३,८९९.७२	१४,९९७,७५६.५४	७.२७
१७	३९१ प्रदेश योजना आयोग	२०,७२१,४२३.६८	७९,४९९.३६	०.०४
१८	६०२ अर्थ - विविध	१००,३५७,०००.००	०.००	०.००
	कुल जमा	२५,७७९,९८०,५१७.३९	१,२३०,३२५,१६२.५८	४.७७

नोट: उक्त खर्च रकममा स्थानीय तहलाई वित हस्तातरण गरेको रकम रु. ४२७४७०१९८६. ४१ समावेश छैन।

प्रदेश सरकार

अर्थ तथा सहकारी मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश  
लगती बेल्जुको कार्यालयगत वितरण

तालिका नं. ५

जिल्ला	कार्यालयको नाम	बजेट उपलिङ्गक	लेखापरीक्षणबाट देखिएको व्याहाराको संक्षिप्त विवरण	असुल गर्ने पर्ने	विधिसित गर्ने पर्ने	स्थाद लाईको पेस्की	जम्मा
नवलपासी	जलझोत तथा सिचाइ डिभिजन	३०५०००११५४	विभान फर्म लाई विधिभान रनिड विलबाट रु. ६८८९९८०४.२७ भुकानी भएकोमा ठेकाका दाता नाखेकोले अधिललो विलहस्ताट के काटे भुकानी भट्को हो एकम दुन नसकेकाले सो को प्रमाण पेश गरी नियमित गर्नुपर्ने	०.००	६७९९९,८०८.२७	०.००	६७९९९,८०८.२७
नवलपासी	जलझोत तथा सिचाइ डिभिजन	३०५०००११५४	स्थाद नाईको फेकी नियमालमार कर्ष्णेट गर्नुपर्ने			२१,५८८,०००.००	२१,५८८,०००.००
नवलपासी	भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र	३१२०००११२३	दिल भर्गाइ केवाग खर्च लेखेकोले दिल भर्गाइ पेश गर्नुपर्ने असुल गर्नुपर्ने	१२१,०९५.००			१२१,०९५.००
नवलपासी	भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र	३१२०२०११५३	उपस्थिती र भर्गाइ केवाग वैठक भता भुकानी दिएकोले असुल गर्नुपर्ने	३,८१५.००			३,८१५.००
नवलपासी	भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र	३१२०२०११५३	भ्रमण खर्च नियमावलीमा तोकेको भन्दा बढी भ्रमण भता भुकानी एकेले असुल गर्नुपर्ने	४४०.००			४४०.००
नवलपासी	भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र	३१२०२०११५३	दाखिला प्रतिवेदन भन्दा बढी भुकानी दिएको नियमित गर्नुपर्ने	८०.००			८०.००
नवलपासी	यातायात व्यवस्था सेवा कार्यालय	३७९०००११२३	भ्रमण खर्च नियमावलीमा तोकेको भन्दा बढी भ्रमण भता भुकानी एकेले असुल गर्नुपर्ने	१००.००			१००.००
नवलपासी	यातायात व्यवस्था सेवा कार्यालय	३७९०००११२४	खर्च शिर्पक फस्क पारी खर्च लेखेको तकम नियमित गर्नुपर्ने	५०,२३५.००			५०,२३५.००
नवलपासी	डिभिजन वन कार्यालय	३२९०००११२३	स्थाद नाईको फेकी नियमालमार कर्ष्णेट गर्नुपर्ने		१०,०००.००	१०,०००.००	१०,०००.००
नवलपासी	डिभिजन वन कार्यालय	३२९०००११२४	कम आयकर कट्टी गरेकोले असुल गर्नुपर्ने	२,२५०.००			२,२५०.००
नवलपासी	डिभिजन वन कार्यालय	३२९०००११२४	स्थाद नाईको फेकी नियमालमार कर्ष्णेट गर्नुपर्ने		२०,०००.००	२०,०००.००	२०,०००.००
नवलपासी	डिभिजन वन कार्यालय	३२९०००११७४	कार्य सम्पन्न प्रतिवेदन बोग भुकानी दिएकेले असुल गर्नुपर्ने	१,४९६,९३५.००			१,४९६,९३५.००
नवलपासी	डिभिजन वन कार्यालय	३२९०००११८४	प्रकृत्या नप्राइ भुकानी भएको एकम नियमित गर्नुपर्ने	२९०,२९२,४९			२९०,२९२,४९
नवलपासी	डिभिजन वन कार्यालय	३२९०००११८४	बढी भुकानी असुल गर्नुपर्ने	५,३००.००			५,३००.००
नवलपासी	जम्मा			१३५,२१३.००	६४,४५८,०६५.७५	२१,६१३,०००.००	९९,४०५,२७८.७५

प्रिला	कायांलयको ताम	बजेट उपशाक	तेव्हापरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाशेको पेस्की	जम्मा
			बेर्ज रकम	स्थाद नाशेको रकम					
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	मार्गतपु १७ १८ १९ खानेपानी तथा सरसकाई आवोजनाको अन्तिम रिनड बिलको कम उभासेको समितिलाई भुक्तानी गर्दा अग्रम आवकर रकम रु. ३८,७६५। कट्टी गर्नुपर्नेमा रु. ३६,८७५। कट्टी गरेकोले कम दाखिला गरेको रकम रु. २,८९०। अमुल गरी दाखिला गर्नुपर्ने	१,८९०.००					१,८९०.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	पाठ्यकाला खानेपानी योजनाको लेखो रिनड बिलको रकम बिडारी निर्माण सेवालाई भुक्तानी गर्दा अग्रम आवकर कट्टी नापी भुक्तानी गरेकोले सो रकम रु. २५,९६९। अमुल गरी दाखिला गर्नुपर्ने	२५,९६९.००					२५,९६९.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	वास मार मुला आवोजनाको इख्भन ज्ञबम त्वात्प निर्माणको रकम बिडारी निर्माण सेवालाई भुक्तानी गर्दा अग्रम आवकर रु. १२,७०१। र मुल्य अधिकृदि कर रु. ३५६। कट्टी गर्नुपर्नेमा रु. ३३,०३१। मात्र कट्टी नापी दाखिला रु. ३७,३२५। कट्टी गर्नुपर्नेमा रु. ३३,०३१। मात्र कट्टी नापी दाखिला गरेकोले कम कट्टी गरेको अग्रम आवकर रु. ६५२। र मुल्य अधिकृदि कर रु. ४,९१। गरी जम्मा रु. ५,९५६। अमुल गरी दाखिला गर्नुपर्ने	५,९४६.००					५,९४६.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	राखि मोटसाइक्ल वर्कशपलाई योटसाइक्ल मर्मतको रकम भुक्तानी गर्दा सलन बिलको रकम रु. १४,०५०। भुक्तानी गर्नुपर्नेमा रु. १५,८७६। भुक्तानी गरेकोले बटि भुक्तानी गरेको रकम रु. ८,८८६। अमुल गर्नुपर्ने	१,८२६.००					१,८२६.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	पञ्चवकाला लालिटक ड. प्रा. लिलाई ठेक्का न. २२ / ०७६०७७९ को रिनड बिलको कम भुक्तानी गर्दा अग्रम आवकर रु. १२,५३,४७२। कट्टी गर्नुपर्नेमा रु. ७४,८८९। मात्र कट्टी नापी दाखिला गरेकोले कम कट्टी गरेको अग्रम आवकर रु. ८,५८३। अमुल गरी दाखिला गर्नुपर्ने	१,८२६.००					१,८२६.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	कायालयसही कार्यसम्पन्न गर्ने अवधि भन्ना पाँच कार्यसम्पन्न गर्ने समझैता रकम रु. ३३,७६,६५५। को प्रतिविन ०.०५ प्रतिशतको दरमा १०८ दिनको रु. १,२८,३४०। पुर्वनिधिरित क्षमितपूर्ति लाग्नाउँ पर्नेमा रु. १,२६,००५। मात्र लाग्नाकोले कम क्षमितपूर्ति लाग्नाको रकम रु. २,३३५। अमुल गरी दाखिला गर्नुपर्ने	२,३३५.००					२,३३५.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	स्थाद नाशेको पेस्की नियमामुसार फर्क्ष्यैत गर्नुपर्ने						२३,८७४,०००.००
रामदेही	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१२४	स्थाद नाशेको पेस्की नियमामुसार फर्क्ष्यैत गर्नुपर्ने						५,१००,०००.००

जिल्हा	कायांलयको नाम	बजेट उपशाक	तेवरपरीक्षणबाट देखिएको व्यहाराको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	बेरुज रकम
			बेरुज	रकम	जम्मा				
रुपन्देही	खानेपारी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१५४	विभिन्न खानेपारी आवोजनाको फिटिङ सम्बाइ कार्यका लागि आर के. इन्टरनेशनल एण्ड सलायरसेस सुधार खानेपारी आयोजना मर्मत सुधार विस्तार तर्फको बुल भुक्तानी गर्नुपर्ने रकम रु. ७४,१९६। तर कार्यालयले रु. १९,४९१। भुक्तानी गरेको बढी भुक्तानी गोपने रकम रु. १९,४०३। अनुकूलित बुल खानेपारी आयोजना(संघरणसंभुवनान) बाट भुक्तानी गर्नुपर्ना यस उपरिक्षियाचाट भुक्तानी गरेकोले नियमित मान सकिएन।	१११,४०३.००		१११,४०३.००			
रुपन्देही	खानेपारी तथा सरसकाई डिभिजन कार्यालय	३४७९११२२२४	स्थाद नाथेको पेस्की नियमानुसार कर्ष्णघोट गर्नुपर्ने				३,३७७,०००.००		३,३७७,०००.००
रुपन्देही	खानेपारी तथा सरसकाई डिभिजन कार्यालय	३४७९११२२१४	स्थाद नाथेको पेस्की नियमानुसार कर्ष्णघोट गर्नुपर्ने				५००,०००.००		५००,०००.००
रुपन्देही	पशुपक्षी तथा मत्त्य विकास निर्देशनालय	३११२००१४३	अन्तर्रक्षिया गोष्ठीमा कार्यपत्र प्रस्तुत गरे वापत निर्देशक डा. परेज अलम र विष्णु प्रसाद खानालालै रु. ५,५०० भुक्तानी गर्नुपर्ने मा रु. ३,००० भुक्तानी गरेकोले बढी भुक्तानी ग्राहित व्यक्ति रु. ४५०। को दले दाखिला गर्नु पर्ने दीर्घीच्छा।	८५०.००		८५०.००			८५०.००
रुपन्देही	पशुपक्षी तथा मत्त्य विकास निर्देशनालय	३११२००१७३	पारिता पौडेल भुमाललोलालैको पेस्की फल्खालै गर्दा कार्यपत्र प्रस्तुत वापतको पारित्रयीमध्यक सु. १,५०० भुक्तानी गर्नुपर्ना मा. निर्देशक डा. परेज अलामलाई रु. २,०००। भुक्तानी दिएकोले २ बाटा कार्यपत्रको बढी भुक्तानी गरेको रकम रु. ८५० दाखिला गर्नु पर्ने दीर्घीच्छा।	८५०.००		८५०.००			८५०.००
रुपन्देही	पशुपक्षी तथा मत्त्य विकास निर्देशनालय	३११२००१८३	निर्देशनालयले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मीतव्याधिता सम्बन्धी निर्दिशिका, २०७५ मा प्रदेशसभीय कार्यक्रम संचालन गर्न आन्तरिक प्रशिक्षकलाई कार्यपत्र प्रस्तुती वापत प्रति सेमान रु. १,५०० को दले भुक्तानी गर्नुपर्ने मा. २,०००। को दले भुक्तानी गरेकोले बढी भुक्तानी गरेको रकम असुल गर्नुपर्ने।						४,२५०.००
रुपन्देही	पशुपक्षी तथा मत्त्य विकास निर्देशनालय	३११२००१८३	विभिन्न कार्यक्रममा भि. निर्देशक डा. परेज अलामले ६ वटा निर्देशक डा. परेज अलामलाई कार्यपत्र प्रस्तुत गरे वापत रु. १५०। भुक्तानी लिनुपर्ने मा. २,०००। को दले भुक्तानी गरेकोले बढी भुक्तानी लिएको रकम रु. २,५५०। असुल गर्नुपर्ने।						४,२५०.००
रुपन्देही	पशुपक्षी तथा मत्त्य विकास निर्देशनालय	३११२००१९३	निर्देशक डा. परेज अलामलाई कार्यपत्र प्रस्तुत गरे वापत रु. १,५०० भुक्तानी गर्नुपर्ना मा. २,०००। भुक्तानी दिएकोले बढी भुक्तानी गरेको रकम रु. ४२५। दाखिला गर्नु पर्ने दीर्घीच्छा।						४२५.००

जिल्हा	कायांलयको नाम	बजेट उपरिक्रमा	तेव्हापरीक्रमाबाट देखिएको व्यहाराको संक्षिप्त विवरण	असुल गर्ने पर्जे	नियमित गर्ने पर्जे	स्थाव नाथेको प्रस्तुति	बेरुज रकम
रम्पदेही	पशुपत्ती तथा मत्त्य विकास निवेशनालय	३१२०२०११३	म.वि. अ. विष्णु प्रसाद खनाललाई २०७५११०।०१२१-२०७६।११२१६ सम्म श्रमणमा रहेको अवधिमा २०७६।०१२१६ सम्म ५०३० बजेको भत्ता र भ्रमण खर्च दोहोरो भुक्तानी गरेकोले १,२७५.०० रु.१२७५५. असुल गर्नुपर्ने	१,२७५.००			१,२७५.००
रम्पदेही	पशुपत्ती तथा मत्त्य विकास निवेशनालय	३१२०२०११३	अधिकृत छैठों केशरी शर्मालाई २०७५।११२१६-२०७६।११२२२ सम्म श्रमणमा रहेको अवधिमा २०७५।११२१८ सम्म ७ बजेको भत्ता र भ्रमण खर्च दोहोरो भुक्तानी गरेकोले १,२७५।०० असुल गर्नुपर्ने	१,२७५.००			१,२७५.००
रम्पदेही	पशुपत्ती तथा मत्त्य विकास निवेशनालय	३१२०२०११३	निम्नानुसारका कर्मचारीहरूको बारिक अवधाम नियमानुसार कही गरी दाखिला गर्नुपर्ने रकम दाखिला नारेकरक्के दाखिला गर्नुपर्ने	१,०,५५४.००			१,०,५५४.००
रम्पदेही	पशुपत्ती तथा मत्त्य विकास निवेशनालय	३१२०२०११४	कार्यसम्पन्न भित्रे भन्ना पछि कार्यसम्पन्न गर्दा Liquidity Damage (LD) लागउनुपर्नेसा सो नलाई कार्यसम्पन्न गरी रकम भुक्तानी गरेको दोषेकोले छिलो कार्यसम्पन्न भएको अवधिको प्रतिरिद्दि समझेता रकमको ०.०५ प्रतिशतका दस्ते ८ दिनको १,१४०।१। सम्बन्धित नियमाङ्क व्यवसायीबाट असुल गरी राजशब्दमा दाखिला गर्नुपर्ने दोषेकैन्छ ।	४७।८५५.००			४७।८५५.००
रम्पदेही	प्रदेश लोक सेवा आयोग	२१०००००१३	आयोगले आयोगका व्याधिकारीहरूको बारिक आय गणना गरी नियमानुसार पारिश्रियक कर र समाचिक सुझा कर कही गरी गर्नुपर्ने कर घटी करी दाखिला गरेकोले घटी दाखिला भएको रकम दाखिला गर्नुपर्ने	४,२०२.००			४,२०२.००
रम्पदेही	प्रदेश लोक सेवा आयोग	२१०००००१३	आयोगका अड्डाका अड्डाका श्री डिलागम भट्टार्हालाई भ्रमण खर्च भुक्तानी गर्दा संलग्न भ्रमण अदेश १ भ्रमण विल ब्लायोजम भुक्तानी गर्नुपर्ने भन्ना बढी रकम ४,५०० भुक्तानी गरेकोले असुल गर्नुपर्ने	४,५००.००			४,५००.००
रम्पदेही	प्रदेश लोक सेवा आयोग	२१०००००१३	आयोगले इक्षन खर्चको रकम ज्ञाप्ती केन्द्रलाई भुक्तानी गर्दा विल रकम ४,००,९७।१। तेस्रोमा ४,५२,६,९७।१। भुक्तानी गरेकोले रकम ४,५००।६००। असुल गर्नुपर्ने	१,६००.००			१,६००.००
रम्पदेही	प्रदेश लोक सेवा आयोग	२१०००००१३	अधिकृत सुविधा भुक्तानी गर्दा मिति २०७५।०१।०१। दोषित भुक्तानी गरेको रकम ६,००।६००।३ सम्म दोहोरो फर्जी भुक्तानी भाटकोले निम्नानुसार १,६००.०० असुल गर्नुपर्ने	१,६००.००			१,६००.००

जिल्हा	कायांलयको नाम	बजेट उपशासक	तेव्हापरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुती	जम्मा
			बेरुज रकम						
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	अतिरिक्त समय काम गराई सुविधा भुक्तानी गर्दा सर्विक्षणबाट मिति २०७८/०९/०६ देखि २०७८/०९/२३ समय बढाइमा १५० दिनका लागि क्षम्भित प्राप्त भएकोमा मिति २०७८/०९/२४ गतेको समेत सो सुविधा भुक्तानी लिएकोले निम्नानुसार अमुल गर्नुपर्ने	४,५०५.००					४,५०५.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	कायालयले निम्नानुसारका कर्मचारीहरलाई भ्रमणमा रहेको अवधिमा कार्यालयमा बिहान देखि कार्यालय समय १ बेरुजकोसम्म काम गर्दा पाउने अतिरिक्त समय काम गरेको अवधिको सुविधा भनी भ्रुक्तानी गरेकोले असुल नपर्ने	३,४००.००					३,४००.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	कायालयले निम्नानुसारका कर्मचारीहरलाई भ्रमणमा रहेको अवधिमा कार्यालयमा बिहान देखि कार्यालय समय १ बेरुजकोसम्म काम गर्दा पाउने अतिरिक्त समय काम गरेको अवधिको सुविधा भनी भ्रुक्तानी गरेकोले असुल नपर्ने	२,४५०.००					२,४५०.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	सार्वजनिक विदाको विनमा अतिरिक्त समय काम गर्दा पाउने सुविधा भुक्तानी गर्दा निम्नानुसारका कर्मचारीहरलाई आयोगले स्वीकृत गरेको छवचको मापदण्ड भद्रा बढी रकम भुक्तानी गरेकोले असुल नपर्ने	२,९९५.००					२,९९५.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	आयोगका कर्मचारीहरलाई अतिरिक्त समय कार्य गाई सुविधा भ्रुक्तानी गर्दा मिति २०७८/०९/२३ गतेको दोहोरो रूपी भुक्तानी झुग्नेमा ५०००० भ्रुक्तानी भएकोले ५००००। असुल गर्नुपर्ने देखिँछ ।	४,१२५.००					४,१२५.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	बुटवल आठ सेप्टेम्बर ६,७८० को चिल राती ६,६१० को चिल राती ६,६१० भ्रुक्तानि गरेकोले भ्रुक्तानी गरेको रु.२,९१०। असुल गर्नुपर्ने	२,९१०.००					२,९१०.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	विभिन्न कर्मचारीहरलाई दोहोरो भ्राता भुक्तानी भएको असुल गर्नुपर्ने	७,३००.००					७,३००.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	बढी दैनिक भ्रमा भ्राता भुक्तानी भएकोमा अमुल गर्नुपर्ने	१,६००.००					१,६००.००
रुपन्देही	प्रदेश लोक सेवा आयोग	२१०००००११३	तपाशिलाका कर्मचारीहरको अतिरिक्त समय काम गरेको भ्राता सुविधा लिईरहेको अवधिमा मिति २०७८/०९/०९, २१११, २१२२, २०७९/०३/०३, ३०४ (३ वटा), ३०८ (२ वटा), ३११, गते को बैठक भ्राता समेत दोहोरो पर्ने गरी भुक्तानी लिएकोले असुल गर्नुपर्ने	६,४००.००					६,४००.००

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धक	तेवरपरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण				वेर्जन रकम
			असुल गर्नु पर्ने	नियन्त्रित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	जम्मा	
रामेश्वरी	प्रदेश लोक सेवा आयोग	२१००००११३	ना मु टिकारा तिमिल्लिमाले लिएको पेक्षी फर्क्चैट गर्दा देखो कोड पताला नाने प्रयोजनका लागि गोय काममा खाइदा अधिकारीक मस्त काम गरेको भना भुक्तानी गर्दा तोकिएको सम्बन्धितै कार्यसङ्घन गेमा पाठ्ने २० प्रतिशत थप रकम २ टपक थप गरी बढी भुक्तानी गरेकोले असल गर्नुपर्ने	४४,१४६.००			४४,१४६.००
रामेश्वरी	भेटेरीनी अम्पताल तथा पशुसेवा विज केन्द्र	३१२०००१३३	कार्यालयले माथादेखी स्मार्ट कूषि गाउँ कार्यालयन समितिसँग भएको समझेता ५ स्वीकृत कार्ययोजना बोमेजिम १२ वटा च्यापकर फोटोशनमा उल्लेखित दर रु. ३८,०००। मा खरिद गर्दा प्राविधिक अनुगमन प्रतिवेदनमा समेत १२ वटा च्यापकर खरिद गरेको उल्लेख भएकोले सो खरिदको कुल रकम ५,६६,०००। मा कार्यालयले बोनार्ने ०९.११ प्रतिशत रकम रु. ३६८२९३०। भुक्तानी गर्नुपर्ने १३ वटा च्यापकरको बिल गाँधी रु. ३,९०,०००। भुक्तानी गरेकोले समझेता, कार्ययोजना र प्राविधिक अनुगमन प्रतिवेदनमा उल्लेख भएको भन्ना बढी भुक्तानी गरेको रकम रु. २७,०७०। असुल गर्नुपर्ने	२७,०७०.००			२७,०७०.००
रामेश्वरी	भेटेरीनी अम्पताल तथा पशुसेवा विज केन्द्र	३१२१११२१२०३	अनुगमन मूल्याङ्कन खर्च वापत रकम भुक्तानी गर्दा दुक्काजन नौ पाने पशु सेवा प्राविधिकर्ते २०७१०३१९ देखि २०७१०३१२४ सम्मको भ्रमण खर्च रु. ६,३००। १ खाना खर्च रु. ४,४००। गरी गरी दोहोरो सुचिया भुक्तानी लिएकोदेखिन्छ। भ्रमण खर्च १ खाजा खर्च १२,१०,७०। भुक्तानी लिएकोदेखिन्छ। भ्रमण खर्च १ खाजा खर्च गरी दोहोरो सुचिया भुक्तानी लिएकोदेखिन्छ। भ्रमण खर्च १२,१०,७०। भुक्तानी गर्नुपर्ने	४,४००.००			४,४००.००
रामेश्वरी	भौतिक पूर्वाधार विकास पञ्चालय	३३७०००११३	माननीय मन्त्री सहसम्मान यादवको स्वीकृत आदेकाहो अवधीष २०८५०७१७को ल्यन टिकट सलाम गरी भ्रमण खर्च रहेको तर २०८५०७१७को ल्यन अधि भ्रमण सकिएको लेखिएकोले बढी भुक्तानी भएको १ दिनको भ्रमण खर्च रु. २,०००। असुल गर्नुपर्ने	२,०००.००			२,०००.००
रामेश्वरी	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२१०००११३	भ्रमण अवधिमा रहेको समयमा बसेको बैठकमा उत्तिथित जनाई भुक्तानी गरेको रकम असुल गर्नुपर्ने	३,८२५.००			३,८२५.००
रामेश्वरी	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२१०००११३	मन्त्रालयले अधिकृत हैठी ग्रामीणहरूलाई अनुगमनमुन्त्रालयन बढी भुक्तानी गर्दा बढी भुक्तानी गरेको रकम २,०००। असुल गर्नुपर्ने	१,२००.००			१,२००.००
रामेश्वरी	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२१०००१६३	इकोप्रिस्टस्टम वेस एडटेसम सम्बन्धी कार्यक्रममा खाले वसन्तखर्च १७ जना रु. ८००-को तरती नाडामा भुक्तानी गरेको रकम रु. ७७,६००। मा आवाकर कही नागेकोले रु. ११,६४०। असुल गर्नुपर्ने	११,६४०.००			११,६४०.००

जिल्ला	कार्यालयको नाम	बजेट उपरिक्रमा	तेव्हापरीक्षणबाट देखिएको व्यहाराको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	बेरुज रकम
			असुल गर्नु पर्ने	स्थाद नाथेको पेस्की	जम्मा				
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	भुक्तानी गर्दा सम्पर्कहोता अनुसाराको अनुपातमा कम कम गरेको स्कम कक्षी गरी वाचकी रकम भुक्तानी गर्नुपर्ने गरेकोले बढी भुक्तानी गर्नुपर्ने	४,३२५.००					४,३२५.००
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	भुक्तानी गर्दा सम्पर्कहोता अनुसाराको अनुपातमा कम कम गरेको स्कम कक्षी गरी वाचकी रकम भुक्तानी गर्नुपर्ने गरेकोले बढी भुक्तानी गरेको स्कम असुल गर्नुपर्ने	१,५७३.००					१,५७३.००
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	चिराङडा क्वारियतापी कम सम्झ, चुरिखोला २, पालाण संग तेजपात तथा अधिकारी दृश्यापण गर्ने कारब्यको समझहोता अनुसार रकम भुक्तानी गर्नुपर्ने गरेकोले बढी भुक्तानी गरेको स्कम असुल गर्नुपर्ने	१,५७३.००					१,५००.००
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	भुक्तानी गर्दा सम्पर्कहोता अनुसाराको अनुपातमा कम कम गरेको स्कम रु.१,५०० असुल गर्नुपर्ने	१,५००.००					१,५००.००
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	भुक्तानी गर्दा सम्पर्कहोता अनुसाराको अनुपातमा कम कम गरेको स्कम कक्षी गरी वाचकी रकम भुक्तानी गर्नुपर्ने गरेकोले बढी भुक्तानी गरेको स्कम असुल गर्नुपर्ने	६,९९५.००					६,९९५.००
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	भुक्तानी गर्दा सम्पर्कहोता अनुसाराको अनुपातमा कम कम गरेको स्कम कक्षी गरी वाचकी रकम भुक्तानी गर्नुपर्ने गरेकोले बढी भुक्तानी गरेको स्कम असुल गर्नुपर्ने	१२,२३३.००					१२,२३३.००
सम्पदेही	वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय	३२९०००१७४	भुक्तानी गर्दा सम्पर्कहोता अनुसाराको अनुपातमा कम कम गरेको स्कम कक्षी गरी वाचकी रकम भुक्तानी गर्नुपर्ने गरेकोले बढी भुक्तानी गरेको स्कम असुल गर्नुपर्ने	३४,३८२.००					३४,३८२.००
सम्पदेही	श्रम, रोजगार तथा यातायात मन्त्रालय	३७१०००११३	मन्त्रालयले अधिकारितमय कम गरे सुविधा लिएको अवधिमा २०७८ कार्यातिक २८ विहान ९ बजे, कार्यातिक २८ साँझ ५ बजेरकारितक २९ विहान ७ बजे वैठक बसिको बैठक भना समेत भुक्तानी लिएकोले दोहारो भुक्तानी लिएको रकम असुल गर्नुपर्ने ।	१५,३००.००					१५,३००.००
सम्पदेही	श्रम, रोजगार तथा यातायात मन्त्रालय	३७१०००१४३	वैठकमा आयोगित भएको संख्या भन्नी बढी संख्यामा बैठक भना भुक्तानी गरेको रकम रु.१,२७५ असुल गर्नुपर्ने	१,२७५.००					१,२७५.००
सम्पदेही	श्रम, रोजगार तथा यातायात मन्त्रालय	३७१०००१४३	का.स. जीवन ऐले भ्राण आलेखा नं. ७२ बाट २०७८/१२१२० देखि २०७८/१२२१ सम्म पाल्यामा भ्रमण रहेको अवधिमा २०७८/१२२१ मा बसिको बैठकमा यारिथ्ति जाहाइ बैठक भना बुझेको रकम रु.१,२७५ र बैठकमा असिथ्य भएको संख्या भन्नी बढी संख्यामा बैठक भना भुक्तानी गरेको स्कम रु.१,२७५ गरी रु.२५५० असुल गर्नुपर्ने						२,५५०.००

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धक	लेखापरीक्षणबाट देखिएको व्यहाराको संखित विवरण				वेर्जन रकम
			असुल गर्नु चाहे	नियन्त्रित गर्नु चाहे	स्थाद नाथेको पेस्की	जम्मा	
सम्पदेही	श्रम, रोजगार तथा यातायात मन्त्रालय	३७९०००१४३	आन्तरिक प्रशिक्षकलाई कार्यापत्र प्रस्तुतीको रु.११५०० मात्र भुक्तानी दिनपर्मा कक्षा सचालन वातको रकम रु.१००० समेत रु.२५०० भुक्तानी गरेकोले असुल गर्नुपर्ने करारामा कार्यात स्ट्रेम मध्यावक येशा यादवलाई प्रतिमहिना रु.४३३.८० को दरते १२ महिनाको फिलडभाटा सहितको बारिक आय रु.५८,५६० भुक्तानी गर्वा पारिश्रमिक कर रकम रु.१३,७१०। कहीं नारेकोले लाखिला नपुँने।	१,७००.००	१,७००.००		१,७००.००
सम्पदेही	समाजिक डिभिजन कार्यालय	३५००००१४३	कार्यालयले स्ट्रेम स्पोर्टक यादवलाई काराको कर्मचारीलाई भुक्तानी गर्ने व्यवस्था नभएको र सम्झौतामा समेत उलेख नभएको महर्या भन्ना रु.२५,००० र कारामा समझौतामा भुक्तानी नार्ते भन्ना उल्लेख गरेको चाहपर्य खर्च रु.२,३८०। भुक्तानी गरेकोले जम्मा रकम रु.६६,३८०। असुल गर्निपन्ने	६६,३८०.००	६६,३८०.००		६६,३८०.००
सम्पदेही	समाजिक डिभिजन कार्यालय	३५००००१४३	समझौता भन्ना घटा कार्य गरेको अवस्थामा समझैता अनुसारको अनुपालमा कहीं गरी बाटी रकम भुक्तानी गर्नुपर्ने सो नगरी बढी भुक्तानी गरेको देखिएकोले बढी भुक्तानी गरेको रकम असुल गर्नुपर्ने कार्यालयले आधारमा रु.३१,७७,९५५। भुक्तानी गर्नुपर्मा बढी भुक्तानी गरेको रकम रु.८,२५,४९५। असुल गर्नुपर्ने	२०१,५०५.००	२०१,५०५.००		२०१,५०५.००
सम्पदेही	समाजिक डिभिजन कार्यालय	३५००००१४३	कार्यालयले कार्याको नपां किताबको कार्यालयका आधारमा रु.३१,७७,९५५। भुक्तानी गर्नुपर्मा बढी भुक्तानी गरेको रकम रु.८,२५,४९५। असुल गर्नुपर्ने	८२४,४९५.००	८२४,४९५.००		८२४,४९५.००
सम्पदेही	समाजिक डिभिजन कार्यालय	३५००००१४३	कामको नपां किताब अम्बारा रु.१६,८२,७०। मात्र कार्य भएकोमा कार्यसम्पन्न प्रतिवेदनमा वक्फमत एकलात को बढी परिमाण गरिएका रु.१७,०९,३१। कार्य भएको देखाई बढी भुक्तानी गरेकोले बढी भुक्तानी गरेको रकम रु.२६,६१६। असुल गर्नुपर्ने सरकारी आधारमुत विद्यालय, महेदेवाको ४ कोठे भवन निर्माण काराको मुल्यांकन गर्दा थाई मुल्यांकन थाई भएकोमा भुक्तानी गरी रु.२,९५,४१। भुक्तानी गर्दा विद्यालयको लागत सहमानीताको १० प्रतिशत अय रु.११,४२। कहीं गरी बारिक रकम रु.१,७४,९४१। भुक्तानी गर्नुपर्मा रु.१,१४,४१। भुक्तानी गरेकोले बढी भुक्तानी गरेको रकम रु.१९,४४२। असुल गर्नुपर्ने	२६,६१६.००	२६,६१६.००		२६,६१६.००
सम्पदेही	समाजिक डिभिजन कार्यालय	३५००००१४३	समरकारी आधारमुत विद्यालय, महेदेवाको ४ कोठे भवन निर्माण काराको मुल्यांकन गर्दा थाई मुल्यांकन थाई भएकोमा भुक्तानी गरी रु.११,४१। भुक्तानी गर्दा विद्यालयको लागत १९,४४२.००	१९,४४२.००	१९,४४२.००		१९,४४२.००

जिल्हा	कायांलयको नाम	बजेट उपरिक्रमा	तेव्हापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण	असुल गर्नु चाहे	नियमित गर्नु चाहे	स्थाद नाथेको पेस्की	बेरुज़ रकम
रुपन्देही	सामाजिक डिभिजन कायांलय	३५००००१४३	कायांलयले रकम भुक्तानी गर्दा समझौता अनुसारको अनुपतामा विद्यालय र नगरपालिकाले लागत बेहोर्ने अश कही गरी वार्की रकम ₹.७,५५,७९,३। मात्र भुक्तानी गर्नुपर्न्हा ₹.२०,००,०००। भुक्तानी गेको पाइयो। यसकी कायांलयले भुक्तानी गर्नुपर्न्हा रु० भन्दा आगाई नै समझौता अनुसारको कायांलयले भुक्तानी गर्नुपर्न्हा र वार्की खर्च रकम नारापालिका र विद्यालयबाट भुक्तानी भएको प्रमाण सहित कार्यसम्पन्न ग्राहितेदन संलग्न गर्नुपर्न्हा अन्यथा असुल गर्नुपर्न्हा	१,२५,५,२८६.००	१,२५,५,२८६.००	१,२५,५,२८६.००	१,२५,५,२८६.००
रुपन्देही	सामाजिक डिभिजन कायांलय	३५००००१४३	कायांलयले रकम भुक्तानी गर्दा समझौता अनुसारको अनुपतामा विद्यालय र नगरपालिकाले लागत बेहोर्ने अश कही गरी वार्की रकम ₹.१२,११,५४८६। भुक्तानी गेकोले अनितम लेखाप्रक्रिया हुँदू भन्दा आगाई नै समझौता अनुसारको कायांलयले भुक्तानी गर्नुपर्न्हा र वार्की खर्च रकम नारापालिका र विद्यालयबाट भुक्तानी गर्नुपर्न्हा र विद्यालयले भुक्तानी गर्नुपर्न्हा र वार्की खर्च सहित कार्यसम्पन्न ग्राहितेदन संलग्न गर्नुपर्न्हा अन्यथा असुल गर्नुपर्न्हा	१,२५,५,२८६.००	१,२५,५,२८६.००	१,२५,५,२८६.००	१,२५,५,२८६.००
रुपन्देही	सामाजिक डिभिजन कायांलय	३५००००१४३	कायांलयले रिमिटन विद्यालय तथा संघ संस्थासँसारमा भएको समझौता बायोजित गरेको निमनानुसार रकम आधिक वर्षको अन्त्यमा फर्हियोट गर्न वार्की देखिएकोले नियमानुसार पेशकी फर्हियोट गर्नुपर्न्हा	१,२५,५,२८६.००	१,२५,५,२८६.००	१,२५,५,२८६.००	१,२५,५,२८६.००
रुपन्देही	सामाजिक डिभिजन कायांलय	३५००००१४४	तालिमुल कुनै इस्टामिया मदसा ऐडहालाले सटर्ड भाडा वापात रु.१०,०००। भुक्तानी गर्दा बाहाल कर ₹.१,०००। दाखिला नागरिकोले दाखिला गर्नुपर्न्हा	१,०००.००	१,०००.००	१,०००.००	१,०००.००
रुपन्देही	सामाजिक डिभिजन कायांलय	३५००००१४४	कायांलयले विभिन्न सम्झासँग गरेको समझौता बायोजित भुक्तानी गरेको निमनानुसार पेशकी रकम आधिक वर्षको अन्त्यमा फर्हियोट गर्न वार्की देखिएकोले नियमानुसार फर्हियोट गर्न वार्की देखिएकोले नियमानुसार फर्हियोट गर्नुपर्न्हा	६००,०००.००	६००,०००.००	६००,०००.००	६००,०००.००
रुपन्देही	सामाजिक डिभिजन कायांलय	३५००००१४४	कायांलयले जामे अतुल इस्लाहलाल खेत्रीदेवान निमाण कार्यको भुक्तानी गर्दा ब.उ.शि.नं. ३५००००१८३ बाट भुक्तानी गर्नुपर्न्हा बजेट जारीराख र नियाकलाप फर्क पनि गरी ब.उ.शि.नं. ३५००००१८४ बाट भुक्तानी गरेकोले नियमानुसार देखिएन।	५००,०००.००	५००,०००.००	५००,०००.००	५००,०००.००

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धक	लेखापरीक्षणबाट देखिएको व्यहाराको सिफारिश विवरण				वेर्जन रकम
			असुल गर्नु यस्तै	नियन्त्रित गर्नु यस्तै	स्थाद नाथेको पेस्की	जम्मा	
सम्पदेही	समाजिक विकास	३५००००६१४४	कार्यालयले विभिन्न संस्थासँग भएको सम्झौता बाबोजिम पेशकी भुक्तानी गरेको नियामनुसार रकम आधिक वारिको अन्त्यमा फर्छैट गर्न वारी रेखो देखिएकोले नियामनुसार येष्ठी फर्छैट गर्नुपर्ने		९३०,०००.००	९३०,०००.००	
सम्पदेही	समाजिक विकास	३५०००००२२३	मदसा इस्तामिया तिवारिले चलुम नियाम कार्यको कार्यसम्पन्न प्रतिवेदनमा मूल्याङ्कन ८,१५,५५०। मात्र भएकोले सम्झौतामा उल्लेखित अनुभावमा घटी काम गरेको रकम घटाई वारको रकम ८,९५९। भुक्तानी गर्नुपर्ने १,००,०००। भुक्तानी गरेकोले तरीका असुल गर्नुपर्ने	१४,०४९.००	१४,०४९.००		
सम्पदेही	समाजिक विकास	३५०००१०१०२३	भ्रमणमा रेको अवधिमा ई-दर्शन भागडाले बैठक भता भुक्तानी लिएको देखिएकोले १,२७१। असुल गर्नुपर्ने	१,२७५.००	१,२७५.००		
सम्पदेही	समाजिक विकास	३५०९९१११२३	कार्यालयले विभिन्न व्यक्तिहस्ताई कार्यक्रम सञ्चालन गर्नका लाई पेशकी भुक्तानी दिएको रकम आधिक वारिको अन्त्यमा फर्छैट गर्नुपर्ने वारी रेखो देखिएकोले नियामनुसार येष्ठी फर्छैट गर्नुपर्ने		८००,०००.००	८००,०००.००	
सम्पदेही	स्वास्थ्य कार्यालय	३७०९९१११२२३	को. चे. मि. सुन्द- प्रसाद दिवोदिले कोभिड १९ खोप अधियान मचानका लाई तिपाको पेशकी फर्छैट गर्ने क्रमामसवारी भाडा भुक्तानी गर्दै संतान भ्राह्मी भएको रकम भता ५,२,०००। बढी खर्च लेखेकोले सो रकम असुल गर्नुपर्ने देखिएन्त	२,०००.००	२,०००.००		
सम्पदेही	स्वास्थ्य कार्यालय	३७०९९१११२२३	खो. सु. अ. चिन्तापाणी जबलीलाई एउटै भ्रमण आदेश ने १ मिति (२२० / २०८०/०१०२३) का २ वटा भ्रमण आदेश विकृत गरी भिति २०७१०७२३ देखि २०७१०७२४ सम्म भ्रमण अवधिको भ्रमण खर्च भुक्तानी गरेकोले १,१०,०००। असुल गर्नुपर्ने भ्रमण अवधिमा रहेको सम्बन्धमा कार्यालयमा बहको बैठकको बैठक भता भुक्तानी गरेकोले असुल गर्नुपर्ने	११,०००.००	११,०००.००		
सम्पदेही	स्वास्थ्य कार्यालय	३७०९९१११२२३	सहभागी भता ५ यातायात खर्चमा संलग्न भर्पाई असुल रु.३,५,०२०। हेष्ठीमा ८,३५,४५०। खर्च लेखेकोले ४,२०। रु.४,७५,४६३। खोला खरिदमा सल्लन विला ८,७९,६२३। खर्च लेखेकोले ८,१,०६०। याठी कुल जम्मा रकम १,४८०। असुल गर्नुपर्ने	१,४८०.००	१,४८०.००		
सम्पदेही	स्वास्थ्य कार्यालय	३७०९९१११२२३	नियामनुसारका कर्मचारीहस्ताई भ्रमण अवधिमा रहेको सम्बन्धमा कार्यालयमा बसेको बैठकको बैठक सविधा भुक्तानी गरेकोले असुल गर्नुपर्ने	३,०००.००	३,०००.००		
सम्पदेही	स्वास्थ्य कार्यालय	३७०९९१११२२३	आधिक वारिको अन्त्यमा नियामनुसार फर्छैट गर्नुपर्ने फर्छैट गर्न वारिकी रहेको पेशकी नियामनुसार फर्छैट गर्नुपर्ने	१,१०६,७२०.००	१,१०६,७२०.००		

जिल्ला	कार्यालयको नाम	बजेट उपरिक्रमा	तेव्हापरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण			असुल गर्ने पर्जने	विधिवित गर्ने पर्जने	स्थाद नाथेको प्रस्तुति	जम्मा
रुपनदेही	स्वास्थ्य कार्यालय	३७०११११२२३	कार्यालयले भ्रमण अवधी दोहोरी पर्ने गरी भ्रमण खर्च भुक्तानी गरेकोले असुल गर्नुपर्ने	१५,०००.००					१५,०००.००
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	भ्रमण खर्चको भुक्तानी गर्दा मैलान भ्रमण आदेश र बिलाहरको भुला रकम भन्ना रु. १,००।। बढी खर्च जनाएकोले असुल गर्नुपर्ने	१००.००					१००.००
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	आफैले सचालन गरी सोधमर्न भुक्तानी लिएको कार्यान्वयनमा आई लाई विशिष्ट व्यक्ति देखाई वारिछ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले २ पटकको रु. १,००।। को दारेले रु. २,००।। को असुल गर्नुपर्ने	२,३८०.००					२,३८०.००
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	कार्यालयको सहभागी प्रतेषिक आयुर्वेद चिकित्सालय, दाङका कर्मचारी गीता प्रेषेले र बसन्त बहादुर के. मी. लाई प्रति सहभागी प्रति दिन रु. ७०।। को दारेले कर बाहेक जम्मा रकम रु. ८,३३।। १,००।। को दारेले रकम रु. ५,६७।। असुल गर्नुपर्ने	५,६७।।					५,६७।।
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	स्थानिय भता भुक्तानी गर्नुपर्नमा यातायात खर्च भनेत्र विनको भुक्तानी गरेको रकम रु. ५,६७।। असुल गर्नुपर्ने	२,४४।।					२,४४।।
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	लाई चैत्र ३० सम्म युनाइटेड मिशन अस्थाला, पाल्यमान्दू तालिम सचालन गर्दा भएको खर्चको प्रधान फर्क्टैट गर्दा सलान विल भाराईको प्रधानका गर्दा विधय विधिन रकम भुक्तानी गरेकोले असुल गर्नुपर्ने	२४,४२५.००					२४,४२५.००
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	सहभागी प्रशिक्षकको उपस्थितिको प्रधानका गर्दा ६० दिने तालिम जम्मा ५८ दिन भाव भाचालन भएको तर प्रशिक्षक, संयोजक महसंयोजनक सहयोगी कम्बाहिलाई ६० दिनको भता भुक्तानी गरेको वार्ता भनेत्र असुल गरेकोले २ दिनको वार्ता भुक्तानी गरेको निमानुसार रकम असुल गर्नुपर्ने	३१,०२६.००					३१,०२६.००
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	तालिमको उपस्थितिमा हाजिरी बोग लेखा /प्रशासनको रूपमा सुनेन्द्र पाण्डेलाई (भार्गाईमा रकम नव्वुभक्तो) ३ दिनको रु. ५,००।। को दस्या कर बाहेक रु. २,२७।। र मुदन वस्तालाई कर बाहेक रु. १,०२।। गरी कुल जम्मा रकम रु. २,२९।। असुल गर्नुपर्ने	२,२९।।					२,२९।।
रुपनदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	तालिमको उपस्थितिमा हाजिरी बोग लेखा /प्रशासनको सुनेन्द्र पाण्डेलाई (भार्गाईमा रकम नव्वुभक्तो) ३ दिनको रु. ५,००।। को दस्या कर बाहेक रु. २,२७।। र माथ्र फोखेलाई ३ दिनको रु. ५,००।। को दस्या कर बाहेक रु. २,२७।। र मुदन वस्तालाई कर बाहेक रु. १,०२।। गरी कुल जम्मा रकम रु. ३,५७।। असुल गर्नुपर्ने	३,५७।।					३,५७।।

प्रिला	कार्यालयको नाम	बजेट उपरिक	लेखापरीक्षणबाट देखिएको व्याहोराको संक्षिप्त विवरण			वेर्जन रकम
			असुल गर्नु पर्ने	नियन्त्रित गर्नु पर्ने	स्थाव नाथको पेस्की	
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	व.क.पि. दैपक आचारको बिल भएपाई ८ बैकमा पेशको फिर्ता गरेको भौतिक विना फेझी रकम ८०.५५१। फर्हिट गरेको	५५१.००		५५१.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	शाबा अधिकृत माधव पोखेलो २०७८ फाइ १० देखि फाइ ३० सम्म भेरी अस्पताल, बैकिमा जर्दी तालिम सचालन गर्दी भएका छव्वको पेशको फर्हिट गर्दा संलग्न विल भार्गाङको परिक्षण गर्दा नियम विचारित भुक्तानी भएको रकम असुल गर्नुपर्ने	१८,९५५.००		१८,९५५.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	व.क.पि. दैपक आचारको लिएको पेशकी फर्हिट गर्दा संलग्न भएको भार्गामा सहभागी स्थानिय भत्तामा क्षेत्री गेको पाइशिक कर ८.३,९४० दाखिला नामेकोले दाखिला गर्नुपर्ने	३,९४०.००		३,९४०.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	३० दिने ल्याप्तउभारालम थार्नब तालिम सचालन गर्नका लागि विनाको भार्गामा १० दिने तालिममा १ जना श्रेत्र व्यास्तलाई ५ दिनसम्मको भत्ता भुक्तानी गर्नपाउने नम्बर विचारित निनायुमारका कर्मचारीहरलाई १० दिनको भत्ता भुक्तानी गरेकोले बढी भुक्तानी गेको ८.५,९५०। असुल गर्नुपर्ने	५,९५०.००		५,९५०.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	कार्यालयको कोफ एड काउर्सेस्टड तालिम सचालन गर्दा भएको खर्चसुल वस्तालाई सोधभन्नी भुक्तानी गर्दा संलग्न विल भार्गाङको परिक्षण गर्दा ७ दिनसम्मको तालिममा १ जनालाई २ दिनको ८.१२०० को दस्या भुक्तानी गर्नुपर्नेमा ४ दिनको भुक्तानी गरेकोले बढी भुक्तानी गरेको रकम ८.३,८०। असुल गर्नुपर्ने	२,३८०.००		२,३८०.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	३० दिने ल्याप्तउभारालम थार्नब तालिम सचालन गर्दा संलग्न विल भार्गाङको भत्ता भुक्तानी गर्नुपर्ने	८,६०५.००		८,६०५.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	शाबा अधिकृत माधव पोखेलोपरेपकर प्रस्तुत तथा स्त्री रोग अस्पतालमा व्यावर्त संचालन गर्दा भएको खचको पेशकी फर्हिट गर्दा संलग्न विल भार्गाङको परिक्षण गर्दा निनायुमार कर्जु देखियो।	८,६०५.००		८,६०५.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००००१२३	नियममा श्रेत्र व्याको भुक्तानी गर्न भिल्ले व्यास्तमा भार्गामोविभिन्न ३ वटा कार्यक्रममा २ जनालाई २ दिनको भुक्तानी गरेकोले असुल गर्नुपर्ने	८,३८०.००		८,३८०.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००२०११३	विए एड बि. ऐफजेशन सेन्टलाई विलको १५,७००। भत्तावर्ती १००.००	१००.००		१००.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७००२०११३	रकम ८.१७,६००। भुक्तानी गरेकोले असुल गर्नुपर्ने	१००.००		१००.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७०११११३	आ.व. को अन्यथा पेशको फर्हिट गर्न वार्की रहेकोले फर्हिट गर्नुपर्ने	१५,०००.००		१५,०००.००
रामदेही	स्वास्थ्य तालिम केन्द्र	३७०११११३	नियम विचारित श्रेत्र व्याकी भनि २ जनालाई २ दिनको बढी भुक्तानी गरेको रकम असुल गर्नुपर्ने	२,३८०.००		२,३८०.००

जिल्ला	कायांलयको नाम	बजेट उपशासक	तेव्रपरीक्षणबाट देखिएको व्यहोराको संस्थित विवरण			असूल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्वाद नाशेको पेस्की	जम्मा
			बेरुज रकम						
रम्पदेही	स्वास्थ्य तालिम केन्द्र	३७०९११२२३३	भ्रमणमा रहेको अवधिमा ब.स्वा.सि. अ. भ्रुवन कुचुलते २ दिनको ५,००० का दातावस्थाजसक भ्रता र शा.अ.माधव पेखेले २ दिनको ५,००० का दातावस्थाजसक भ्रता र शा.अ.माधव पेखेले २ दिनको ५,००० का दातावस्थाजसक भ्रता रुक्मिणी गरेकोले २ कर बाहेको जम्मा रकम रु.१,०००।असूल गर्नुपर्ने	१,३००,००					१,३००,००
रम्पदेही	स्वास्थ्य तालिम केन्द्र	३७०९११२२३३	२ वटा कार्यक्रममा नर्स विपरित श्रोत व्यक्ति भ्रमि २ जनालाई २ भ्रुकारी गरेको रकम असूल गर्नुपर्ने	४,७६०,००					४,७६०,००
रम्पदेही	स्वास्थ्य तालिम केन्द्र	३७०९११२२६३	क्षमता तालिमको रकम वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र भ्रग्नार पाण्डेलाई शोधनार्थी मैलान गरेको खिचको बिल भ्रग्नारको पाण्डिको गर्दा निम्नानुसार लेखुँदैखियो	३,७८०,००					३,७८०,००
रम्पदेही	स्वास्थ्य तालिम केन्द्र	३७०९११२२७३	बढी दिनको भ्रमा भ्रता भ्रुकारी गरेको तथा भ्रपाइ वेग खर्च लेखेको असूल गर्नुपर्ने	२,७९०,००					२,७९०,००
रम्पदेही	स्वास्थ्य तालिम केन्द्र	३७०९११२२७३	सचिव विकास देवकोटालाई प्रशिक्षक भ्रता नभुझेको तथा खर्च लेखेकोले १,१९० असूल गर्नुपर्ने	१,१९०,००					१,१९०,००
रम्पदेही	स्वास्थ्य तालिम केन्द्र	३१४००११३३	राक्षसबाला न. पा. २ बर्दिकाका जन बहादुर खड्कलाई निवेदनको आवारामा डाक्टरले सिफारिस गरी जुनै पनि प्रमाण दिना ८००० पेशकी दिक्कोमा प्रतिवेदन अवधिसम्म फर्हेट रम्पाको	८०,०००,००					८०,०००,००
रम्पदेही	लुम्बिनी अस्पताल	३१४००११३३	सधै उल्लीखित नैशन खरिद तथा जडान कार्य विनियोजन एन्ड्राया चर्चेत फिज नहुने खातामा रह्ने प्रमाण सप्त दोधुदेनाथसे क्रममा अस्पतालले २०७९ असार १ मा गो. भौ. न. १ १ ३ वाट क्रमसः ५,३०,००,००० १२,७०,००,००० गरी १ कूल ५ १३,००,००,००० ००० खर्च लेख्ने अस्पताल विकास समितिको खातामा रकम जम्मा गरेको अधिक कार्यात्मिक तथा वितरित उत्तराधिकारी नियमावली २०७७ को नियम ५० (४) मा आधिक वर्षको अन्त्यसम्ममा बजेट फ्रिज हुन नन्दि उद्देश्यते रकम अन्त्य कोम्पमा राख्न नपाउने व्यवस्था भएकोले सो रकम बेरुज दाखिला गर्नुपर्ने तेखिया।	१३०,०००,०००					१३०,०००,०००,००
रम्पदेही	लुम्बिनी अस्पताल	३७०००१३४	अस्पतालले तपशिलका कर्मचारीहरलाई तलाब भ्रता भ्रुकारी गर्नु बहिर बहिर गर्नु देखिएकले असूल गर्नुपर्ने	१२४,५३४,००					१२४,५३४,००
रम्पदेही	लुम्बिनी अस्पताल	३७००१०१२३	घिल न. ५१६ लाई केमेट गरी नियत सञ्चाल २०८०/८१४२५ लेख्ने पठाएकोले उक बिल सञ्चालन फर्मले मूल्य अधिकृदार करमाचोजन गरेको प्रमाण पेश गर्नुपर्ने रु. १०७५५०	४१०७५५०					४१०७५५०

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	लेखापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण	असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
रुपन्देही	लुम्बिनी प्रादेशिक अस्पताल	३७००००११२३	इकाई: रु. कर्तवा लाचक्रम दिल्ला थापाको फेरकी वाँची हेहोको ६५,०००००० प्राप्त फेस परी नियमित गर्ने अन्तर्ता अशुल गर्ने				६५,०००,००
रुपन्देही	लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति	३११०००११३	पूर्व नियरित अधिकृतौ माराङ भुकानी भएकोले समझेता रकम ३५००००० (मु अ कर वाहेक) मा माघ १० दिवाल २०७९, बैशाख २३ सम्म जम्मा १५ दिकोको ६६६२५० तक फर्मलाई अधिकृतौ लगाइ राजस्व खालामा दाखिला गर्नुपर्ने देखिएन्त				९६६,२५०.००
रुपन्देही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	कार्यालयकै सोतब्यक्ति भएमा कार्यक्रम वाचाप्रतिकक्षा १५०० भुकानी गर्न सकिन्ने व्यवस्था हेहोका तपशिलका रकम निम्न व्यापिरिविका बमोजिम असुल ऊरु गर्नुपर्ने ८८५०।००				८५०.००
रुपन्देही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	टिप्पणीकालिको नम ५ पद तथा आवश्यक समय समेत जमिने गरी सम्बन्धितौ आवश्यक पर्नेमा ती कागजात नमाएकोले पेश १०००।०० का तरले भुकानी भाल्को ६१५,०००।०० अशुल गर्नुपर्ने खाल, खाना ५ आवाश सुविधा सहित भ्रमा भता समेत लिएका देखिएकोले दोहोरो भुकानी भएको क्रम अशुल गर्नुपर्ने ६५,४४५.००				९४,०००.००
रुपन्देही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	भण्डि बेगर खर्च लेखेकोले भण्डि पेश गर्नुपर्ने १,०००।०० रु. ३,०८५।०० कही नम्भएकोले अशुल गर्नुपर्ने ४,२८५।००				८५०.००
रुपन्देही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	नियमानुसार कही गर्नुपर्ने पारिश्रमिक वहाल कर क्रमशः १,०००।०० रु. ३,०८५।०० कही नम्भएकोले अशुल गर्नुपर्ने ४,२८५।००				८,२८५.००
रुपन्देही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	दाखिल संक्षिप्तकरण कार्यक्रम अन्तर्गत ३ महिने सिलाइ कराइ तरिसम रञ्जनालान गर्न कागज फेरन गार्मिद्दस (सामेदारी कर्म) संग सोक्छे खरिदवाट ६,०५,०००।०० को समझेता भइ ५,८८,३६२।०० का विल भ्रमाइ पेश भएकोले ९७.२५ प्रतिशत पात्र काम सम्पन्न भएको देखिएको त्यसकारण, मन्त्रालयले सो कामको ७.३५ पात्र व्यहोरन पर्नेमा ५५,००,०००।०० नै भुकानी दिएकोले अनुपातिकरूपमा वहि भुकानी भएको १३,७०।००				१३,७५०.००
रुपन्देही							

निलाला	कायांतरको नाम	बजेट उपरिधिक	लेखारपीश्यवाट देखिएको व्यहाराको सहित विवरण	असुल गर्ने पर्ने	लिखित गर्ने पर्ने	केस्तु रकम
सपनेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	सोही तातिःम्या शिवाराज नगरपालिका ५ का वडा अध्यक्ष श्री नेत्र प्रसाद वेल्वासेसा १२ थान सिलाइ भौजामा लिई ५ १००००१०० भरपाइ गरी ४५ प्रतिशत कहीं गरी ८९,८००० भुक्तनी दिएको देखिएकोले सो क्रम नागरिकलामा जन्मा भाङ्को प्रमाण पेश गर्नुपर्ने अन्यथा अशल हुँपर्ने प्रतिवेदन वापतको रकम बुझेको १००० को खर्च लेखेकोमा सो को भरपाइ सलम गर्नुपर्ने अन्यथा अशल गर्नुपर्ने ८००।	१०,०३०.००	१०,०३०.००	१०,०३०.००
सपनेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	अनुपान ग्रतिवेदन लेगा भुक्तनी भएको १०,००,०००। नियमित मान राखिएन।	१,००,०००	१,००,०००	१,००,०००
सपनेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	थरु समुद्रय विकास मञ्च, ताकुरबाबा न. पा. १, बदियासंग माहिला सशक्तिकण कार्यक्रमको समर्झीता अनुसार ५ १०, ३६,५००। ०० का म गरिएकोमा सो को ८०, ४५ प्रतिशत काम गरी भुक्तनी कारोबारको लिएकारिस पत्र बमोजिम रु ८, ३३, ९६ भुक्तनी घटकोमा अनुपातिक हिसाबमा मन्त्रालयसे रु ८, ०५, ५६२ मात्र भुक्तनी दियुन्नेमा वहि भुक्तनी भएको ८२, ३१३०० अगुल गर्नुपर्ने।	२९, ३५३, ००	२९, ३५३, ००	२९, ३५३, ००
सपनेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	कार्यक्रमको समर्झीता बमोजिम कर्त्ता सम्पन्न नम्पर्कोत्थावर्ती भुक्तनी घटकोले वहि भुक्तनी भएको त्वम असुल नपर्ने।	१७,५६८.००	१७,५६८.००	१७,५६८.००
सपनेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	राष्ट्रिय दरित संग्रहालय, कोटाहाँ, रोल्यालाई संग्रहालय निर्माण कार्यको प्राविधिक विल बमोजिम ८, ४ लाख भुक्तनी भएकोमा समर्झीताको ढुँदा न. ग (२) मा भएको व्यवस्था अनुसार निर्माण कार्यको अनुदान प्राप्त गर्ने निकायको आम्ने स्वामित्वमा जग्गाभागिताधार दुरुपर्ने व्यवस्था भाष्टकोले उक्त जग्गाको भाष्टको जग्गा दाप्रेदार वि. क. को नाममा रेखोले उक्त जग्गाको स्वामित्व संग्रहालयको नाममा नामसरी गरी नियमित गर्नुपर्ने।	२, ४००, ०००	२, ४००, ०००	२, ४००, ०००
सपनेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११०००११३	समझौता लमोजिम रु १५, ०२४ कमी काम भएकोमा समझौताको अनुपान वामोजिम वहि भुक्तनी भएको त्वम रु १२, ०१९०० असुल राम गर्नुपर्ने।	१२, ०१९.००	१२, ०१९.००	१२, ०१९.००

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	तेव्हापरीक्षणबाट देखिएको व्यहारको संक्षिप्त विवरण			असुल गर्ने पर्ने	नियमित गर्ने पर्ने	स्थावर नायेको पेसकी	जम्मा
			बेस्केट रकम	स्थावर नायेको पेसकी					
सम्पदेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११००००११३	सम्फैलोको छैदनां। (ग) २ बमोजिम जगाको स्थावित्व र संस्था लोकी प्राप्तावाट विना सम्भवता गरी भद्रसामालमुलाकृतानवालमुलाकृतावलियालु.सा. नपा लाई प्राप्तिविक्रको निर्माण सम्पन्न प्रतिवेदन अनुसार भुक्तनी ६,४५०,०००.०० भएकोमा संस्था दाताको प्रमाणपत्र पेशार्तिका साथै उक्त जगाको स्थापित भद्रसाको नमस्तरी गरी नियमित गरिएन्।	४८०,०००.००	४८०,०००.००	४८०,०००.००	४८०,०००.००	४८०,०००.००	४८०,०००.००
सम्पदेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११००००११३	नेपाल रेडक्रस सेपाइटी कञ्चन उआशाखा भन्न निर्माणको लाई कञ्चन गा. पा. र भवालयबाट भुक्तनी भएकोमा दोहोरे भुक्तनी नभएको प्रमाण ज्ञापनपैर्ने	२००,०००.००	२००,०००.००	२००,०००.००	२००,०००.००	२००,०००.००	२००,०००.००
सम्पदेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११००००११३	बालबालिकाका लाई लापु आषाढ दुर्बियसी न्युनिक्रम सञ्चाली अभिमुक्तिकाऱ्ह २ दिने, महिला शस्त्रिक्रम ५ दिने १ महिला कानुनी साक्षाता कार्यक्रम ३ दिने सञ्चालन गर्दा २ जनाको भ्रगाई विना खर्च लेखेको असुल हुन् पर्ने रकम	३,०००.००	३,०००.००	३,०००.००	३,०००.००	३,०००.००	३,०००.००
सम्पदेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११००००११३	कार्यक्रममा सहभागीको हाजिरी फेरा नारी उपस्थिति विना खर्च लेखेको ६४ जनाको १५०० का दरले ६,०००.०० र प्रशिक्षकको हाजिरी, कक्षा सेसमन तालिका बिना कार्यपत्र १ प्रतिवर्षका बापत ५. २५,०००.०० छर्च लेखेकोमा सहभागीको उपस्थिति, प्रशिक्षकको हाजिरी १ कार्यक्रम १५०००.०० र सञ्चालन सञ्चालिकाका भेजा गरी नियमित गरिएन्। १,२०,०००.००	१२०,०००.००	१२०,०००.००	१२०,०००.००	१२०,०००.००	१२०,०००.००	१२०,०००.००
सम्पदेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११००००११३	पुरातात्त्विक सम्पदा (संस्करण तथा मर्मत सम्भार) तथा संग्रहालय (स्थापना १ संस्थाण) कार्यविधि, २०७८ को दफा १८ मा भुक्तनी गर्दै पेश गरिएन् कागजातहरू मध्ये जगाको स्थापित्वको प्रमाणपत्र समेत छ। कोहताय भुक्तनीमा जगाको अवस्था नखुलेको तथा व्यक्तिगत जगामा संचालन देवेको प्रमाण पेश भएकोते निर्माण तथा मर्मत गरिएको जगामा जगाको स्थापित्व समर्ग निपन्ने	१०,५५५,७२६.००	१०,५५५,७२६.००	१०,५५५,७२६.००	१०,५५५,७२६.००	१०,५५५,७२६.००	१०,५५५,७२६.००
सम्पदेही	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	३११००००११३	गङ्गाधर्मा मान्त्र मर्मत कार्यमा विला रु. ३,५५,००८.०० भुक्तनी गर्दा २,३७६.०० को विल कर्म रेक्तिको देखिएकाले असुल गरिएन् रु. २,३७६.००	२,३७६.००	२,३७६.००	२,३७६.००	२,३७६.००	२,३७६.००	२,३७६.००

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	लेखापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
			बेरुज	रकम	जम्मा				
सप्नदेही	महिला, बालबालिका तथा ज्येष्ठ नारीक मन्त्रालय	३११०००११३	सुखथहवा दुर्गामन्दिरको समझौता बमोजिम १७,४५ प्रतिशत घट्ट काम भएकोले मन्त्रालयले व्यहेनै रकम समेत १७,४५ प्रतिशतले घट्टी हुन आउने रकम रु. ३,९६,२५०।०० भुक्तानी दिनु पर्नेमा रु. ४,६६,५५१।०० भुक्तानी भाइकोले बढी भुक्तानी भएको रकम असुल तिं पर्ने रु. ७२,४९१।००	७२,४९१,००					७२,४९१,००
सप्नदेही	महिला, बालबालिका तथा ज्येष्ठ नारीक मन्त्रालय	३११०००११३	कार्य सम्बन्ध नियतिवान बोमोजिम समझौताको ११,१४ प्रतिशत मात्र सम्बन्ध भएकोले मन्त्रालयले व्यहेनै रकमको ११,१४ प्रतिशतले हुन आउने रु. ६,७४,४५।०० मात्र भुक्तानी हुनु पर्नेमा बढी भुक्तानी भएको रकम असुल हुनु पर्ने रु.	६,७४,४५।००					६,७४,४५।००
सप्नदेही	महिला, बालबालिका तथा ज्येष्ठ नारीक मन्त्रालय	३११०००११३	छत्रकोट (छत्रेव) मान्द्र निर्माण उपभोक्ता समिति रे.न.पा.१० गुल्मीले संस्था दालिको प्रमाणपत्र, जगाको स्वामित्व सम्झाको नाममा एको प्रमाण, अनुमान प्रतिवेदन १ कार्य सम्बन्ध हुन्मद्दा पहिला १ सम्बन्ध पाइको फोटोहरू पेश गरी नियमित गर्नुपर्ने		४८०,०००.००				४८०,०००.००
सप्नदेही	महिला, बालबालिका तथा ज्येष्ठ नारीक मन्त्रालय	३११०००११३	कालिका मन्दिर निर्माण उगाहको समाप्ति छुकोट ५, वसुलाङ्गाऊपालिका वाट कार्य सम्बन्ध भएको सिसारिस १ जगाको स्वामित्व पेश नमाएको सो फेच गर्नुपर्ने		१,४८५,६७९.००				१,४८५,६७९.००
सप्नदेही	पर्वत परिषद	३४७०००११३	लुग्निको हवास्थिरकल्प प्रा.लि. सँस सवारी साधन भाडमा लिने समझौता बालाकिम रकम भुक्तानी गर्ने भाडाकर बाटको रकम ५,८८५।०० समेत भुक्तानी भएकोले उक रकम असुल गरी कर दाखिला गर्नुपर्ने रु	५,८८५।००					५,८८५।००
सप्नदेही	शिक्षा तात्त्विककेन्द्र	३५०९११२४३	मनोज भोलालीले पेशको फर्क्कोटी गर्दा सञ्चार ८,००० समेतको प्रतिशत खर्चना रु ६५।०२ को वित्तपेशा परि ७१८।१५ पेशको फर्क्की ५,९९३.०० वैट गरिएकोले ५,५९३.३ असुल गर्नुपर्ने		५,९९३.००				५,९९३.००
सप्नदेही	शिक्षा तात्त्विककेन्द्र	३५०९११२४३	प्रतिवेदक १ संघेजबक एक व्यक्ति भएपा देवोरो सुविधा नापाइने व्यवस्था भार्कोसो तपशिलका कम्चाराले दोहोरो भत्ता भुक्तानी रु ११,०५०.०० रकम अमुलउपगरी राजस्व दाखिला गर्नुपर्ने कूल रु. ११०५०।००		११,०५०.००				११,०५०.००
सप्नदेही	शहरी विकास तथा भवन डिभिजन कार्यालय	३४७०००१६४	नपी वित्तबमा उल्लेखित परिमाण भत्ता बढी परिमाणको रकम ४,४०४.००		४,४०४.००				४,४०४.००
सप्नदेही	शहरी विकास तथा भवन डिभिजन कार्यालय	३४७०००१६४	खाल दुण्डुकर नियन्त्रण प्रयोगशाला निर्माण कार्य भैमहवाको निर्माण कार्य बापत सातौ तथा अन्त्यम बिल भुक्तानी दिवा अधिकलो वित्तबमा भुक्तानी रु. ११३,३३१५८४५३ दुसु पर्नेमा ११३,७९१।६३ अ.ल्या. भई रु. १८६२२१९० बढी भुक्तानी भएकोले सो रकम सम्बन्धित फर्मवाट असुल गरी राजस्व खातामा दाखिला गर्नुपर्ने		११३,७९१।६३				११३,७९१।६३

जिल्ला	कायांलयको नाम	बजेट उपशासक	तेवरपरीक्षणबाट देखिएको व्यहोराको संस्थित विवरण			अमूल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्वाद नाशेको प्रेस्की	जम्मा
			बेरुज़ रकम						
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	सार्वजनिक बायेद सञ्चालिय प्रदेश नियमावली, २०७६ को दफा ६ (१६) मा ५ देखि १५ प्रतिशत सम्मको भारेगाउन थारौ तह वा ग. प. क्रम श्रेणीको विभागीय प्रमुखबाट भेटाएन आदेश स्वीकृत गराउन पर्नेमा सो नारिएकोले भेटिएन आदेश स्वीकृत गराइ नियमित गर्नुपर्ने १७२४१०६१००			१,७२४,१५६.००			१,७२४,१५६.००
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	एउटे नियाचाका कर्मचारीहरु मात्र रहने बैठकको बैठक भता प्रवान नारिए व्यवस्था हेँकोले तल उल्लेखित कर्मचारीलाई भुक्तानी भएको कर कर्तृपालिङ्गिको बैठक भता सञ्चालित कर्मचारीबाट अमूल गरि सञ्चित कोइप्रामा खालामा दाखिलामा गर्नुपर्छ			१०९,१००.००			१०९,१००.००
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	एउटे नियाचाका कर्मचारीहरु मात्र रहने बैठकको बैठक भता प्रवान नारिए व्यवस्था हेँकोले तल उल्लेखित कर्मचारीलाई भुक्तानी भएको कर कर्तृपालिङ्गिको बैठक भता सञ्चालित कर्मचारीबाट अमूल गरि सञ्चित कोइप्रामा खालामा दाखिलामा गर्नुपर्छ			२०,४००.००			२०,४००.००
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	प्रशस्ता कर्नल्स्क्रम धनगढी, कैलालीलाई ५.७६४०७६६१०० भुक्तानी बिदै स्वाक्षर कर बिजुक संलग्न गर्नुपर्ना प्रभावितिलिपि संलग्न पत्र प्राप्त गरी नियमित गर्नुपर्ने			७,६४०,७६६.००			७,६४०,७६६.००
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	सम्पूर्ण धूलिखेल जे.भि.लाई भुक्तानी बिदै कामदारको विमा बापातको बिल क्रम ६.६०३० मा चाट सोत था यसी भुक्तानी बिदा बढि हुन गएको रकम अमूल दुरुपर्यानी			२,०८३.९०			२,०८३.९०
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	नारी कितालमा उल्लेखित परिमाण भद्रा बढी परिमाणको रकम भुक्तानी भएकोले अमूल गर्नुपर्ने			१६,०६२.३०			१६,०६२.३०
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	नारी कितालमा उल्लेखित परिमाण भद्रा बढी परिमाणको रकम भुक्तानी भएकोले अमूल गर्नुपर्ने			८,५८८.००			८,५८८.००
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४	ठेकका ने.२००७८/७९, को नारिसह मालारामी कर्नल्स्क्रम प्र.लिं.लाई अर्थात बिल भुक्तानी सम्म रु. ३१९३६४९३२ भुक्तानी भएकोमा कर्गी स्वीकार प्रतिवेदन अनुसार रु. ३१८३०२७३२ मात्र कार्य भएको देखिएकोले बढि भुक्तानी दिल्खो रकम सञ्चालित फर्मवाट अमूल कोट्यातमा उल्लेखित रकम भन्दा बढी भुक्तानी भएको रकम अमूल गर्नुपर्ने			१०६२२.००			१०६२२.००
रामेश्वरी	शहरी विकास तथा भवन डिप्हिजन कार्यालय	३४७०१०११२४							१११५.००

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धक	तेव्हापरीक्षणबाट देखिएको व्याहोराको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुती	बेरुज रकम
			लेखन	गति	जम्मा				
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय	३४७०१०१४४	जनता आवास कार्यक्रम समन्वय समितिको दैवतको सदस्य सचिवब गोविन्द प्रसाद गौतम को तपाश्चलका विभिन्न मितिमा झमण गरेको समय र वैठक एकैदिन हुन एकोले कर कर्ता बहाक भुक्तानी भएको रकम अशुल गर्नुपर्ने रकम ६	६३७५.००					६३७५.००
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय	३४७०१०१४४	सुवर्णांगाल अर्थात्तंचीमा masonry wall निर्माण गर्न अर्थात् भागवति कर्नलट्टक्सन एड मल्टायर्स प्रा. लि. संग कोटेशन गरी १५२७०१५ को समर्टे ता भएको तर कार्य सम्पन्न गर्ने १५.२६ % कमि कारबाहा ८०७९४०५०६ कार्य गरेको पाइलकोलेसम्बन्धित पदाधिकारवाट भैरियन स्वीकृत गाइ नियमित गर्नुपर्ने				८०७१४०५.००		८०७१४०५.००
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय	३४७०१०१४४	जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गर्न वर्धनिहतलाई प्रथम किसिकावात १८४८०० रकम भुक्तानी दिने व्यवस्था हेकोमा सिला भुक्तानी गिर क तिलोतमा ६ रम्पदेहीलाई रु. २६८८०० भुक्तानी गरेकोले बढ्द भुक्तानी ६४००० अशुल गरी सञ्चित कोस्या दाखिला गर्नुपर्ने				८४,०००.००		८४,०००.००
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय	३४७०१०१४४	मास्कन्थी विलमा समावेश भइ वाढ रकम भुक्तानी भएको रकम असुल गर्नुपर्ने				७८,८९५.८५		७८,८९५.८५
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय	३४७०१०१४४	Measurement book (MB )मा भन्दा वढि परिमाण ठेक्का सम्बन्धी विलमा समावेश भइ वाढ रकम भुक्तानी भएको रकम असुल गर्नुपर्ने				७८,८९५.८५		७८,८९५.८५
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय	३४७०१०१४४	मिटेस्न मधि हुट सच्चाउने अवधिय समाप्त भएपछि उक्त कम्को पचास प्रतिशत १ बँकी पचास प्रतिशत आलारिक राजश्व कार्यालयमा कर विवरण पेश गरेको प्राण कागजात फेस गेपछि भुक्तानी दिनु पार्ने भन्ने व्यवस्था भएकोमा त्रुटि सच्चाउने अवधि चिकित्सन गरारी घोरोट रकम फिर्ता गरेकोले कार्य सम्पन्न प्रतिवेदन संलग्न गरी नियमित गर्नुपर्ने				३,०९३,१६७.००		३,०९३,१६७.००
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय		त्रुटी सच्चाउने भन्ना आगावै उक्त फर्मलाई घोरोट फिर्ता गरेको नियमित नदेखिएको				८७७,२९५.००		८७७,२९५.००
रम्पदेही	शहरी विकास तथा भवन डिप्लिजन कार्यालय		त्रुटि सच्चाउने अवधि चिकन नारारी र आलारिक राजश्व कार्यालयमा कर विवरण पेश गरेको प्राण कागजात प्राप्त नारी धोरी रकम फिर्ता गरेकोले नियमित नदेखिएपनि				१५०,०२६.००		१५०,०२६.००

प्रिला	कार्यालयको नाम	बजेट उपशाक	तेव्हापरीक्षणबाट देखिएको व्यहाराको सिफारिश विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	जम्मा
			बेरुज रकम						
रुपदेही	अर्ध तथा सहकारी मन्त्रालय	३०५०००११३	फरक व्यक्तिलाई भुक्तानी भएको ४ दोहोरो भुक्तानी भएको तरमुँ अमुल गर्नुपर्ने	३४,७००.००					३४,७००.००
रुपदेही	उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय	३०८०००११३	मन्त्रालयमा कर्तिरत विभिन्न कर्मचारीहरूको स्वीकृत भ्रमण आदेश ४ तीव्र मात्र थेबा भएको ल्यन टिकट मिति अनुसार भद्रा बढी अवधिको भुक्तानी लेखिएकोले असुल अप हुपर्ने	४,८००.००					४,८००.००
रुपदेही	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	३१२०००२१३	देश टिकट छ्वर्च ८. ४५४३/- - भुक्तानी दिवा द्वेष टिकट मात्र अन्यथा अमुल गर्ने दाखिला गर्नुपर्ने ६	७,४३.००					७,४३.००
रुपदेही	प्रदेश जन स्वास्थ्य प्रयोगशाला	३७००४०११३	करार सेवामा कार्यात कर्मचारीहरूलाई पारिश्रमिक - शरीरक संकेत न २२४१३ (करार सेवा शुल्क) बाट लेखिएकोले नियमित नुपर्ने	१,४०५,४५०.००					१,४०५,४५०.००
रुपदेही	प्रदेश जन स्वास्थ्य प्रयोगशाला	३७००४०११३	कार्यालय समयमा बसेको बैठकको भ्राता भुक्तानी ठर्न नमिलेमा कार्यालय समयको बैठक भ्राता भुक्तानी भएको अमुल गर्नुपर्ने	८,९२५.००					८,९२५.००
रुपदेही	प्रदेश जन स्वास्थ्य प्रयोगशाला	३७००४०११३	जड्ड प्रतिशत कर कर्वै गर्नुपर्ने कम करकर्वै गरेको अमुल गर्नुपर्ने	२८,०००.००					२८,०००.००
रुपदेही	जलस्रोत तथा सिचाइ विकास विभिन्न कार्यालय	३०८०००१५४	पांचमास तपाही सिचाइ योजनाको DPR को छर्च ४५६७०/- भुक्तानी दिविकोमा सो प्रतिवेदन जिन्सी दाखिला भएको नपाईएकोले दाखिला प्रतिवेदन पेश गर्नुपर्ने	४९६,०७०.००					४९६,०७०.००
रुपदेही	जलस्रोत तथा सिचाइ विकास विभिन्न कार्यालय	३०८०००१५४	As Built Map (Preparation of As Built Drawings after the Completion of Work) का काराजातहरू फेरा नगरेकोले सो बापता ६,२०००/- - समेत भुक्तानी दिविको पाईएकोले As Built - बाउश गर्ने अन्यथा सो रकम अमुल गर्नुपर्ने	२०,०००.००					२०,०००.००
रुपदेही	जलस्रोत तथा सिचाइ विकास विभिन्न कार्यालय	३०८०००१५४	टिटेस्न मनि कर समाचोजन पत्रका आधारमा फिर्ता गर्नुपर्ने वेग फिर्ता गरेकोले कर समाचोजन गरेको प्रमाण पेश गर्नुपर्ने	१०१,१५५.००					१०१,१५५.००
रुपदेही	जलस्रोत तथा सिचाइ विकास विभिन्न कार्यालय	३०८९११२२५४	पुल्य अधिकृदि कर विज्रक को विल भुक्तानी गर्नि ३० प्रतिशत सो तामा करकर्वै गर्नुपर्ने सो नगरेकोले नियमित गर्नुपर्ने	४४,८६९.००					४४,८६९.००
रुपदेही	दिविजन कर कार्यालय	३२८०००१७४	सम्झौता भद्रा कम गरेको अवक्षमासा समझौता उल्लेखित अनुपात अनुसार कम भुक्तानी दिविकोमा सबै रकम भुक्तानी विवकाले	४२,३२३.००					४२,३२३.००

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धक	तेवरपरीक्षणबाट देखिएको व्याहोराको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
			लेखन	वर्तन	स्थान				
समन्वेती	डिभिजन वन कार्यालय	३२९०००१७४	समफैला भन्ना कम कम गरेको अवस्थामा समझौतामा उल्लेखित अनुपात अनुसार कम भुक्तानी दिनुपर्ने सबै कम भुक्तानी दिएकोले	१७,६९२,००					१७,६९२,००
समन्वेती	डिभिजन वन कार्यालय	३२९१११२२६४	समफैला भन्ना कम कम गरेको अवस्थामा समझौतामा उल्लेखित अनुपात अनुसार कम भुक्तानी दिनुपर्ने सबै कम भुक्तानी दिएकोले	१३५,४२७,००					१३५,४२७,००
समन्वेती	डिभिजन वन कार्यालय	३२७०३०११३	प्रोत्साहन भन्ना बापतको रकममा पारिश्रमिक कर कहीं गारेको सामाजिक सुरक्षाकर मात्र कहीं गारेको पाइयो।	४९,५८०,००					४९,५८०,००
समन्वेती	पर्यटन डिभिजन कार्यालय	३४७०३०११३	स्थायी दस्तावेजमा कार्यात कम्तर चारिहरूको पारिश्रमिक खर्च ५.०० खर्च शार्षिक (२०११) बाट गर्नुपर्ने कारार सेवा शुल्कको खर्च शार्षिक (२०११) बाट खर्च तेबेको पाइयकाते लेख्ना उत्तरदायी अधिकृतबाट नियमित गराउनु पर्ने	२१२,६५८,९०					२१२,६५८,९०
समन्वेती	पर्यटन डिभिजन कार्यालय	३४७०३०११३	कर्मचारीहरूको कर गणना नार्दि केही कम हट्ट भएकोले सो पारिश्रमिक कर लीख्ना गर्नुपर्ने	१५,५१३,००					१५,५१३,००
समन्वेती	पर्यटन डिभिजन कार्यालय	३४७०३०११३	भैरवबाट काठमाडौं जाँदैको स्लेन टिकटको खर्च ८.२९९५/- भुक्तानी भारकोसमा बोर्डिङ पास समावेस भारको नपाईएकोले बोर्डिङपास समावेस नार्दि अन्यथा असुल उपर गर्नुपर्ने	२,९९५,००					२,९९५,००
समन्वेती	पर्यटन डिभिजन कार्यालय	३४७०३०११२४	दाहोरो भन्ना भुक्तानी भएप्कोले असुल गर्नुपर्ने	४,०००,००					४,०००,००
समन्वेती	पर्यटन डिभिजन कार्यालय	३४७०३०११२४	विजयक बोर प्राइमको रकम भुक्तानी भएप्कोले असुल गर्नुपर्ने	६०,०००,००					६०,०००,००
समन्वेती	पर्यटन डिभिजन कार्यालय	३४७०३०११२४	कर्ब स्वीकार प्रतिवेदनमा कार्यालयसे बैहान्ते रकम रु. ५६,२५३,३३,५२ भन्ना उल्लेख गरिएको तर ६२,४६६,४८ भुक्तानी भएकोमा बढी भुक्तानी भएप्को रकम असुल गर्नुपर्ने	६२,४६६,४८					६२,४६६,४८
समन्वेती	प्रदेश योजना अधिकारी	३११००१११३	पारिश्रमिक कर कहीं नार्दि कम कहीं गारेकोले असुल गर्नुपर्ने	७,९४९,३६					७,९४९,३६
समन्वेती	शिक्षा तथा समाजिक विकास निर्देशनालय	३५००१११३	नियमविवरित भुक्तानी भएप्को नियमित गराउनुपर्ने	५,०९५,००					५,०९५,००
समन्वेती	स्वास्थ्य निर्देशनालय	३७०९११२४३	जलने टिकटको रकम भुक्तानी भएप्कोमा वोइस यस समावेश भएको नपाईएकोले सो कागजात पेश गर्ने अन्यथा असुल उपर गर्नुपर्ने।	८,५५०,००					८,५५०,००
समन्वेती	स्वास्थ्य निर्देशनालय	३७०९११२४३	हालिगरी भएप्को दिको भ्रमण भता भुक्तानी भएप्कोले असुल गर्नुपर्ने	१,६०,००					१,६०,००
समन्वेती	प्रदेश खेलकुद परिषद	३५०००११३	स्थाद नाथेको प्रेक्षी नियमालामार कर्फ्युटो गर्नुपर्ने						२,६००,०००,००
समन्वेती	प्रदेश खेलकुद परिषद	३५००१११३	स्थाद नाथेको प्रेक्षी नियमालामार कर्फ्युटो गर्नुपर्ने						२,२५०,०००,००

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धक	तेवरपरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	जम्मा
			बेरुज रकम						
राजदेही	आत्मरिक मार्गिला तथा संचार मन्त्रालय	३१४०००७१३	कार्यालयदै काजमा रहेकै अवधिया मन्त्रालयमा बैठक बसेको भागि बैठक भागि भुकानी भएकोले सो अमुल गरी राजस्व खातामा दाखिला गर्नुपर्ने	१,२७५,००					१,२७५,००
रुपदेही	आत्मरिक मार्गिला तथा संचार मन्त्रालय	३१४०००७१३	होटल पैचा ग्रा तिल लाइ भुकानी गेकोमा सो को सकलका कर बिजक सलनम नारि कोटोकी मात्र श्रेस्ता सँग सलनम रहेकोले सकला बिजक पेश गर्नुपर्ने			१५७,८८३,००			१५७,८८३,००
राजदेही	आत्मरिक मार्गिला तथा संचार मन्त्रालय	३१४०००७१३	भुकानी द्विदा सकलला बिजकका आधारमा मात्र भुकानी दियुनेमा भुकानी भएको देखिका आधारमा समेत भुकानी बिएको हुँदा दोहोरो फोटोको देखिका आधारमा समेत भुकानी दिएको अमुल गर्नुपर्ने		५०,६८९,००				५०,६८९,००
राजदेही	आत्मरिक मार्गिला तथा संचार मन्त्रालय	३१४०००७१३	निर्माण व्यवस्थाले सम्झौता अनुसारको समझमा कार्य सम्पन्न नारि दिनो काट्ने मानन गेको हुँदा समझौता तथा सर्वजनिक खर्च नियमावली अनुसार कदा गर्नुपर्ने एवं निर्धारित क्षमितापूर्त कदा नागेकोले अमुल गर्नुपर्ने		१७,०७४,००				१७,०७४,००
राजदेही	कृषि विकास निर्देशनालय	३१२०००७१३	स्वीकृत दर विशेषण भन्दा बढी दरले भुकानी गेकोले अमुल गर्नुपर्ने		२३,३५२,००				२३,३५२,००
राजदेही	भिम अस्पताल	विविध	अस्पतालले सेवाग्रहित युवकबाट संकलन गरेको भाव लेखापारिक्षण अवधि सम्म दाखिला नागेकोले अमुल गरी दाखिला गर्नुपर्ने		१,७३३,८५५,००				१,७३३,८५५,००
रुपदेही	भिम अस्पताल	विविध	ताँकाक्को समयापित्र नाद दाखिला नागेकोले आधिक कार्यालयित अस्पताल बोगेजम पूर्वानु पर्ने प्रक्रिया ग्रानी तथा डिलो अमुल गरी दाखिला गर्नुपर्ने		१७२,३८५,००				१७२,३८५,००
राजदेही	भिम अस्पताल	विविध	अनिता पाण्डे २ अस्पताल बिच भएको सहर भाडा सम्बन्धी सम्झौता ता अनुसार बुकाउन बैकी सदरभाइ अमुल गर्नुपर्ने		६६,७६०,००				६६,७६०,००
राजदेही	भिम अस्पताल	विविध	प्रचलित काउन बोगेजम पूर्वानु पर्ने प्रक्रिया ग्रानी तथा डिलो गरी काम गर्ने परामर्शदातालाई एविनिधित शक्तिपूर्ति कदा नारि भुकानी गरिएको रकम नियमित गराउनुपर्ने		१,८०८,०००,००				१,८०८,०००,००
रुपदेही	भिम अस्पताल	विविध	समझौता भन्दा बढी दरले भुकानी गेको रकम अमुल गरी राजस्व खातामा दाखिला गर्नुपर्ने		३,५५०,००				३,५५०,००
राजदेही	भिम अस्पताल	विविध	काजमा खटिएका कर्मचारीहरलाई भ्रमण खर्च नियमावली मा ताँकाक्को दर भन्दा बढी रकम भुकानी भएकोले अमुल गर्नुपर्ने		१७,५००,००				१७,५००,००
रुपदेही	भिम अस्पताल	विविध	आध्यकर कही गर्दा कम कद्य गरेको रकम अमुल गरी राजस्व खातामा दाखिला गर्नुपर्ने		२,०००,००				२,०००,००

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	तेव्रपरीक्षणबाट देखिएको व्यहारको स्थिति विवरण			असुल गर्ने पर्ने	नियमित गर्ने पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
			लेपन	स्थाद	जम्मा				
सम्पदेही	भिम अस्पताल	विविध	नेपाल राष्ट्र बैंकबाट स्वीकृत समारी कारोबार निर्दिशका विपारित ज्योति विकास बैंकमा खाता खोलेको देखिएकोले उक्त खातामा बाँकी रहेहो रकम छ-६ विविध खातामा टूसफर गर्नुपर्ने	३४५,४२६.००			३४५,४२६.००		
सम्पदेही	भिम अस्पताल	विविध	कर्मचारी नियुक्त हुनुभन्ना आधीही हाजिर हुन नमिन्दै ५ हाजिर भए रेखि मात्र तलब भुक्ती गर्नुपर्ने नियुक्तमा नियुक्त मिति भन्ना अगाडिको भुक्ती गरेको परिश्रमक नियमसम्म नदेखिएकोले नियमित गर्नुपर्ने	११६,९८८.००			११६,९८८.००		
सम्पदेही	भिम अस्पताल	विविध	सम्पदेही भन्ना बढी दाले भुक्ती गरेको रकम असुल गरि राजस्व खातामा दाखिला गरिएको	३,२००.००			३,२००.००		
सम्पदेही	भिम अस्पताल	विविध	सम्पदेही भन्ना बढी दाले भुक्ती गरेको रकम असुल गरि राजस्व खातामा दाखिला गरिएको	६०,१२९.००			६०,१२९.००		
सम्पदेही	भिम अस्पताल	विविध	विल भन्ना बढी भुक्ती गराएकोले असुल गरिएको	१,१३०.००			१,१३०.००		
सम्पदेही	भिम अस्पताल	विविध	स्वीकृत भ्रमा आदश भन्ना बढी दिनको रकम भुक्ती भएको	३,२००.००			३,२००.००		
सम्पदेही	भिम अस्पताल	विविध	सङ्घ विवादको रकम भुक्ती गर्दा बढी रकम भुक्ती गरेकोले असुल गर्नुपर्ने	७,४८२.००			७,४८२.००		
सम्पदेही	भिम अस्पताल	विविध	कोरेशनमा उल्लेखित रकम भन्ना बढी भुक्ती भएको रकम असुल गरिएको	२,०००.००			२,०००.००		
सम्पदेही	भिम अस्पताल	विविध	समाजिक सेवा इकाई (स्थापना तथा संचालन) निर्देशिका मा भएको व्यवस्था विपरित भुक्ती निर्धारित भन्ना असुल गर्नुपर्ने	२०,४००.००			२०,४००.००		
सम्पदेही	भिम अस्पताल	विविध	प्रति गोटा ४०००.०० का दरले तीन थान मोबाइल बरिद एकोमा बर्च एन नजाने जिन्मी दाखिला गरिएको	१४४,०००.००			१४४,०००.००		
सम्पदेही	भिम अस्पताल	विविध	रासन खरिद गर्दा स्वीकृत जिल्ला दोरेट भन्ना बढी दाले भुक्ती दिएकोले असुल गरिएको	२,०९८,१३८.००			२,०९८,१३८.००		
सम्पदेही	भिम अस्पताल	विविध	प्रापशसीवा खरिद गर्दा सुर्यउपर्य प्रकृता पुणा नारि खर्च गरेको सकल रकम भुक्ती गरेकोले कर समाचेजन	७१९,९००.००			७१९,९००.००		
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	विविध	गरेको प्रमाण पेश गरिएको	९५,३६६.४६.००			९५,३६६.४६.००		
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	विविध	अधिल्लो बिल सम्म भुक्ती भएको रकम अ.ल्ला.(Carry Over) कर्म रकम अ.ल्ला. गरेकोले बढी भुक्ती भएको रकम	३५,३९१.००			३५,३९१.००		
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	विविध	अधिल्लो बिल सम्म भुक्ती भएको रकम अ.ल्ला.(Carry Over) कर्म रकम अ.ल्ला. गरेकोले बढी भुक्ती भएको रकम	१८,४६२.००			१८,४६२.००		
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	विविध	असुल गरि राजस्व खातामा दाखिला गरिएको	१८,४६२.००			१८,४६२.००		

जिल्ला	कार्यालयको नाम	बजेट उपरिक्रम	लेखापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण				बेरुज़ रकम
			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	जम्मा	
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	अधिकल्तो बिल सम्म भुकानी भएको रकम अ.ल्ला。(Carry Over) गर्दा क्षमा अ.ल्ला. ग्रेकोले बढी भुकानी भएको रकम असुल गरी राजस्व खातामा दाखिला गर्नुपर्ने	७९१०.००			७९१०.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	अधिकल्तो बिल सम्म भुकानी भएको रकम अ.ल्ला。(Carry Over) गर्दा क्षमा क्षमा अ.ल्ला. ग्रेकोले बढी भुकानी भएको रकम अर्को रिन्ड बिल भुकानी गर्दा कहाँ गर्नुपर्ने	८०,९०३.००			८०,९०३.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	प्राकृतिक व्यवस्थालाई नेपालमा मात्र भाको घम्शाडाको रकम भुकानी गर्दा इच्छाप्रतिशतका दस्ते करकोटी गर्नुपर्ने कुनै करकोटी नगरकोले असुल गरी दाखिला निर्णय रु.	६२,१००.००			६२,१००.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	एक झरफ मापिं मु.अर. भुकानी भएकोले असुल गर्नुपर्ने	२६,२३३.००			२६,२३३.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	अधिकल्तो बिल सम्म भुकानी भएको रकम अ.ल्ला。(Carry Over) गर्दा क्षमा अ.ल्ला. ग्रेकोले बढी भुकानी भएको रकम अर्को रिन्ड बिल भुकानी गर्दा कहाँ गर्नुपर्ने	४८७,९९५.००			४८७,९९५.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	इन्जिनियरिङ बिल भन्ना बढी भुकानी भएको रकम असुल गर्नुपर्ने	५५,३३७.००			५५,३३७.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	स्थाद नाधेको फेर्की नियमात्मकार कर्षितैर गर्नुपर्ने		५१,४००,०००.००		५१,४००,०००.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२७४	कीपिलकस्तुवाट हस्तात्मण भएका ठेकाको ऊरु काचालिबाट भुकानी भएको रकमको प्रमाणित विवरण फेरा गर्नुपर्ने		२२६,६८८.००		२२६,६८८.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२७४	मुल्य बाहिर भुकानी गर्दा मोबिलाइजेशन पेशेकी घटाउनु छुटेकोले बढी भुकानी भएको रकम अर्थां रिन्ड बिलमा कहाँ गरी समाचोरण गर्नुपर्ने	१४१,८१५.००			१४१,८१५.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२७४	सुपभाइजर प्रशासन ठक्करलाई कार्तिक महिनाको पारिश्रमिक भुकानी गर्दा गेशवा भौचर न. १० १ १२ बाट दोहरो भुकानी भएकोले असुल गरी राजस्व खातामा दाखिला गर्नुपर्ने	१७,२८०.००			१७,२८०.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२७४	अधिकल्तो बिल सम्म भुकानी भएको रकम अ.ल्ला。(Carry Over) गर्दा क्षमा अ.ल्ला. ग्रेकोले बढी भुकानी भएको रकम अर्को रिन्ड बिल भुकानी गर्दा कहाँ गर्नुपर्ने	११,३००.००			११,३००.००
सम्पदेही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२७४	अधिकल्तो बिल सम्म भुकानी भएको रकम अ.ल्ला。(Carry Over) गर्दा क्षमा क्षमा अ.ल्ला. ग्रेकोले बढी भुकानी भएको रकम अर्को रिन्ड बिल भुकानी गर्दा कहाँ गर्नुपर्ने	१३,०००.००			१३,०००.००

जिल्हा	कार्यालयको नाम	बजेट उपशासक	लेखापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण			बेरुज़ रकम
			असूल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाशेको प्रस्तुती	
रुपन्देही	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१४४	स्थाद नाशेको प्रेक्षकी नियमापुसार कर्षियैत गर्नुपर्ने			३२०,०००,००
रुपन्देही	सडक पुर्वाधार विकास कार्यालय	३३७१११२५४	गिनिड बिल अनुसार उक बिल सम्म भएको काम भन्ना बढी कम भुक्तानी भएको रकम अर्को रिनिड बिलबाट कम्भा गरि समाचोजन गर्नुपर्ने	०.००	५९९,७८९.००	
रुपन्देही	सडक पुर्वाधार विकास कार्यालय	३३७१११२५४	मुल्य बुद्धि भुक्तानी गर्दा मोविलाइजेशन प्रेक्षकी घटाउनु छुटेकोले बढी भुक्तानी भएको रकम अर्को रिनिड बिलमा कहा गरि समाचोजन गर्नुपर्ने	३,६४९,३४०.००		
रुपन्देही	जम्मा			१३८,६७५,७९७.७९	२५,९३९,०७३.९०	५०९,६४०,५६९.६९
कापिलवस्तु	घेरेतु तथा साना उद्योग कार्यालय	३०७०००१६३	कम आयकर कर्द्दी गरेकोले असूल गर्नुपर्ने	२०,२५०.००		२०,२५०.००
कापिलवस्तु	घेरेतु तथा साना उद्योग कार्यालय	३०७०००१२३	तलबी प्रतिवेदन पारित नागि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	२,३४३,८६३.६०		२,३४३,८६३.६०
कापिलवस्तु	जलस्रोत तथा सिचाई डिभिजन कार्यालय	३०८०००१२३	तलबी प्रतिवेदन पारित नागि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	६,४५७,४७३.६०		६,४५७,४७३.६०
कापिलवस्तु	वाणगणा सिचाई व्यवस्थापन कार्यालय	३०८११११२२४	स्थाद नाशेको प्रेक्षकी नियमापुसार कर्षियैत गर्नुपर्ने		२३६,०००.००	२३६,०००.००
कापिलवस्तु	कृषि जान केन्द्र	३१२०००१२३	तोरीकाएको नर्मस भन्ना बढी दसले प्रशिक्षक भन्ना भुक्तानी गरेकोले असूल गर्नुपर्ने	१५,३००.००		१५,३००.००
कापिलवस्तु	कृषि जान केन्द्र	३१२०००१३३	तोरीकाएको नर्मस भन्ना बढी दसले प्रशिक्षक भन्ना भुक्तानी गरेकोले असूल गर्नुपर्ने	७००.००		७००.००
कापिलवस्तु	कृषि जान केन्द्र	३१२०००१८३	तोरीकाएको नर्मस भन्ना बढी दसले प्रशिक्षक भन्ना भुक्तानी गरेकोले असूल गर्नुपर्ने	१११,१००.००		१११,१००.००
कापिलवस्तु	कृषि जान केन्द्र	३१२०१०१६३	तलबी प्रतिवेदन पारित नागि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	६,९८७,४९८.९०		६,९८७,४९८.९०
कापिलवस्तु	कृषि जान केन्द्र	३१२११११२१३	तोरीकाएको नर्मस भन्ना बढी दसले प्रशिक्षक भन्ना भुक्तानी गरेकोले असूल गर्नुपर्ने	५३,१००.००		५३,१००.००
कापिलवस्तु	कृषि जान केन्द्र	३१२१११२२३	तोरीकाएको नर्मस भन्ना बढी दसले प्रशिक्षक भन्ना भुक्तानी गरेकोले असूल गर्नुपर्ने	२,१००.००		२,१००.००
कापिलवस्तु	भेटेनिरी अस्पताल तथा पशुसेवा विज्ञान केन्द्र	३१२०२०११५३	तलबी प्रतिवेदन पारित नागि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	५,०७९,२१२.९०		५,०७९,२१२.९०

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धक	लेखापरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण	असुल गर्नु पर्ने	नियन्त्रित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	बेरुज रकम
कपिलवस्तु	डिभिजन वन कार्यालय	३२९०१०१०१२३	तलबी प्रतिवेदन पारित नारि तलब छर्च लेखेकोले नियमित गराउनुपर्ने	२९,५३७३६६.००	२९,५३७३६६.००		
कपिलवस्तु	डिभिजन वन कार्यालय, गोमबुद्ध	३२९०००१८	मापदण्ड विपरीत भुकानी भएको बैठक भता असुल गर्नुपर्ने	३,८२५.००			३,८२५.००
कपिलवस्तु	डिभिजन वन कार्यालय,	३२९०१०१०१२३	तलबी प्रतिवेदन पारित नारि तलब छर्च लेखेकोले नियमित गराउनुपर्ने	२३,५५०.०९२.४०			२३,५५०.०९२.४०
कपिलवस्तु	सङ्कक पूर्वाधार विकास कार्यालय	३२९०१०१२३	तलबी प्रतिवेदन पारित नारि तलब छर्च लेखेकोले नियमित गराउनुपर्ने	५,३०७,०६९.६०			५,३०७,०६९.६०
कपिलवस्तु	सङ्कक पूर्वाधार विकास कार्यालय	३२९०१०१३४	एक क्षफ को भुकानी गर्दा बढी भुकानी गरेको	८,११८.६९			८,११८.६९
कपिलवस्तु	सङ्कक पूर्वाधार विकास कार्यालय	३२९०१०१३४	स्थाद नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्ने				११५,०५६,२१७.८६
कपिलवस्तु	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१११३	तलबी प्रतिवेदन पारित नारि तलब छर्च लेखेकोले नियमित गराउनुपर्ने	१,४९१,८८५.५०			१,४९१,८८५.५०
कपिलवस्तु	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१११४	स्थाद नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्ने				७९०,०००.००
कपिलवस्तु	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७०२०१११४	स्थाद नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्ने				७९०,०००.००
कपिलवस्तु	खानेपानी तथा सरसकाई डिभिजन कार्यालय	३४७११११२४	स्थाद नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्ने				७९०,०००.००
कपिलवस्तु	समाजिक विकास कार्यालय	३४७११११२५	आधिक वर्ष अन्तम सम बाँकी हेको पेस्की असुल गर्दू घोट गर्नुपर्ने	१००,०००.००			१००,०००.००
कपिलवस्तु	समाजिक विकास डिभिजन कार्यालय	३४००००११४३	आधिक वर्ष अन्तम सम बाँकी हेको पेस्की असुल गर्दू	१००,०००.००			१००,०००.००
कपिलवस्तु	समाजिक विकास डिभिजन कार्यालय	३४००००११४३	आधिक वर्ष अन्तम सम बाँकी हेको पेस्की असुल गर्दू	१००,०००.००			१००,०००.००
कपिलवस्तु	समाजिक विकास डिभिजन कार्यालय	३५००००११४३	बढी भुकानी भएको रकम असुल गर्नुपर्ने	१९९,४५०.००			१९९,४५०.००
कपिलवस्तु	समाजिक विकास डिभिजन कार्यालय	३५००००११४४	कम आयकर कम्भी गरेकोले असुल गर्नुपर्ने	२,३४०.००			२,३४०.००
कपिलवस्तु	समाजिक विकास डिभिजन कार्यालय	३५००००११४४	बढी भुकानी असुल गर्नुपर्ने	२४,०३३.००			२४,०३३.००
कपिलवस्तु	समाजिक विकास डिभिजन कार्यालय	३५००००११५३	कम आयकर कम्भी गरेकोले असुल गर्नुपर्ने	८,३४५.००			८,३४५.००

क्रित्ता	कार्यालयको नाम	बजेट उपरिकार	लेखापरीक्षणबाट देखिएको व्यहाराको सिधित विवरण			बेरुज रकम
			असूल गर्ने पर्जे	नियमित गर्ने पर्जे	स्थाद नाथेको प्रस्तुति	
कपिलवस्तु	समाजिक विकास	३५००००११८	आधिक वर्ष अन्तम सम्भाँको हेको पेशकी असुल गरी फर्दू घैट गर्नुपर्ने	१५०,०००.००		१५०,०००.००
कपिलवस्तु	समाजिक विकास	३५०००००११३	आधिक वर्ष अन्तम सम्भाँको हेको पेशकी असुल गरी फर्दू घैट गर्नुपर्ने	३००,०००.००		३००,०००.००
कपिलवस्तु	समाजिक विकास	३५०००१०१२३	तलबी प्रतिवेदन पारित नगरि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	२,२५,४६०.६७		२,२५,४६०.६७
कपिलवस्तु	समाजिक विकास	३५००१०१२३	बाहल कर कर्तृतनभाङ्कोले भुक्तानी दिनार्ने	९,६००.००		९,६००.००
कपिलवस्तु	स्वास्थ्य कार्यालय	३७००१०११३	तलबी प्रतिवेदन पारित नगरि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	७,८५,३७६.१०		७,८५,३७६.१०
कपिलवस्तु	आयुर्वेद स्वास्थ्य केन्द्र	३७००१०११४३	तलबी प्रतिवेदन पारित नगरि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	२,७९०,८२३.४०		२,७९०,८२३.४०
कपिलवस्तु	यातायात व्यवस्था सेवा	३७००१०११२३	तलबी प्रतिवेदन पारित नगरि तत्त्व खर्च लेखेकोले नियमित गराउनुपर्ने	७०६,४२७.४४		७०६,४२७.४४
कपिलवस्तु	मायादेवी गाउँपालिका	३०९९१११२०३	लालात अनुमान स्वीकृत दरेट तथा प्रतिस्पर्धा वेग भैसी खरिद ब्राह्मको नियमित निर्धाराको	१,६२०,०००.००		१,६२०,०००.००
कपिलवस्तु	मायादेवी गाउँपालिका	३०९९१११२०३	कार्यक्रम तथा खर्च शिर्षक फरक पारि खर्च लेखेको नियमित गराउनुपर्ने	२,५५,९८२.००		२,५५,९८२.००
कपिलवस्तु	मायादेवी गाउँपालिका	३०९९१११२०३	आधिक वर्षको अन्त्य सम्भाँको हेको हेको	६६६,३१८.००		६६६,३१८.००
कपिलवस्तु	मायादेवी गाउँपालिका	३०९९१११२०३	प्रदेश र स्थानिय बिच ७० प्रतिशत ५ ३० प्रतिशतमा साभेदरी अनुसार खर्च भएकोमा प्रेश मौतमा बढी खर्च देखाएको क्रम प्रदेश सकारात्मको खातामा जमा गर्नुपर्ने	२,०६९,०९६.००	०.००	२,०६९,०९६.००
कपिलवस्तु	जम्मा			९९,७६,९५७.६९	१२१,७९९,६६६.११	१२१,७९९,६६६.११
पाल्पा	जलस्रोत तथा सिंचाई डिभिजन	३०८९१११२२४	कार्यालयसे खोलिया खेत देयाली सिंचाई उपभोक्ता समितिलाई प्रथम तथा अंतिम विल भुक्तानी गर्दा अग्रिम आयकर कट्टै १३७१०० गर्नुपर्नेमा ५४८७१० मात्र कट्टै गरी भुक्तानी दिएको देखिएकोले असूल गर्नुपर्ने ६	८९११		८९११
पाल्पा	पाल्या दरबार सङ्गहालय	३११०००१११३	नेपाल विद्युत प्राधिकरणलाई विद्युत महशुल भुक्तानी गर्दा जरिचाना वापाल भुक्तानी दिएको क्रम असूल गर्नुपर्ने ६ स्थानिय तहको सहकारिता कार्यालयलाई तपासिल बालोजिमका कृषक फरकलाई जग्गा भाडा वापाल रकम भुक्तानी गर्दा आयकर देन २०८८ बालोजिम कट्टै गर्नुपर्ने कर कट्टै नागरी भुक्तानी दिएको देखिएकोले असूल गर्नुपर्ने ६	३८,५५७.४२		३८,५५७.४२
पाल्पा	कृषि जान केन्द्र	३१२०००११३			२७९१२३.००	२७९१२३

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	तेव्हापरीक्षणबाट देखिएको व्याहोराको संस्थित विवरण				लेस्जर रेकम
			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुती	जम्मा	
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	फ्रेस ब्याली एपोफर्म प्रा. लिं. लाई अधिक्र वापाको रकम कडा नारी भुक्तानी तिएको देखिएकोले असुल गर्नुपर्ने ५	३१४२			३१४२
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	कार्यालयले मुख्य बहुदेशीय कृषक समुहलाई भुक्तानी गर्नी नापी निरिक्षणबाट १० मिरार बोइंग खानेको दीवाखाल्को तर पाइँथ जडान ६० मिरभात्र गेलो देखिएकोले प्रति मिटर ३३००। का दस्ते बढी भुक्तानी भएको देखिएकोले असुल गर्नुपर्ने ५	३५०००			३५०००
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	आयकर रेम २०५८ बमोजिम हुँदौ भाडामा १० प्रतिशत अधिकार करी एर्ट नैना सो नारी भुक्तानी भएको रकम असुल गर्नुपर्ने ५ ५२३० ५२३००। को १० प्रतिशत ५	५२३०			५२३०
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन कार्यालय, २०७६ बमोजिम गठीत समितिको बैठक भना भुक्तानी गर्दा कार्यालयले तोकेभन्ना बढी समस्यालाई भुक्तानी गेलो कम असुल गर्नुपर्ने ५	२५००			२५००
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन कार्यालय, २०७६ बमोजिम गठीत समितिको बैठक भना भुक्तानी गर्दा कार्यालयले तोकेभन्ना बढी समस्यालाई भुक्तानी गेलो कम असुल गर्नुपर्ने ५	२५००			२५००
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	प्रदेश सरकारी खचको मापदण्ड, कार्यालय निर्दिष्टका २०७५ बमोजिम सहभागी भना भुक्तानी गर्न नपाइन्ना सो रकम २०७५ भुक्तानी भएकोले असुल गर्नुपर्ने ५	२०५०			२०५०
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	महजकर्ता अपूर्ण बागलेतो कार्य नैन् कृषक समुदायको सम्बन्धे ता मिति २०७८/०८/१३ मा भए पाइ निज सहजबन्दीलाई २०७८ श्रावण एक देखि कार्तिक मसान सम्म पारिश्रमिक वापाको रकम भुक्तानी भएको दीवाखाले नियमित गर्नुपर्ने ५	०	५२८०६		५२८०६
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	महजकर्ता च्यापा चुपारी दिशा बाले कार्य नैन् कृषक समुदायको सम्बन्धो भएकोले मिति २०७५/०८/१३ मा भए पाइ निज सहजबन्दीलाई २०७८ श्रावण एक देखि कार्तिक मसान सम्म पारिश्रमिक वापाको रकम भुक्तानी भएको देखिएकोले नियमित गर्नुपर्ने ५	५२४६०			५२४६०
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	महजकर्ता च्यापा चुपारी दिशा बाले कार्य नैन् कृषक समुदायको सम्बन्धो भएकोले मिति २०७८/०९/०२ मा भए पाइ निज सहजबन्दीलाई २०७८ श्रावण एक देखि कार्तिक मसान सम्म पारिश्रमिक वापाको रकम भुक्तानी भएको देखिएकोले नियमित गर्नुपर्ने ५	०	६६८२५		६६८२५
पाल्या	कृषि जान केन्द्र	३१२०००११२३	शिवार्वाती कृषक समुहलाई समझेता भन्ना बढी रकम भुक्तानी भएको असुल गर्नुपर्ने ५	५९०			५९०

जिल्ला	कार्यालयको नाम	बजेट उपरिक्रम	तेव्हापरीक्षणबाट देखिएको व्यहोराको संस्थित विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	वेस्त्र रकम
			स्थावर नामेको प्रक्री	जम्मा	वेस्त्र रकम			
पाल्या	कृषि जान केन्द्र	३१२००७१३३	जागाक्रक कृषक समूह लाई समझौता भन्दा बढी रकम भुक्तानी भएको असुल गर्नुपर्ने ₹	५८७५		५८७५		
पाल्या	कृषि जान केन्द्र	३१२००७१७३	प्रगतिशील महिला कृषक समूह लाई समझौता भन्दा बढी रकम भुक्तानी भएको असुल गर्नुपर्ने ₹	७५१६		७५१६		
पाल्या	कृषि जान केन्द्र	३१२००७१७३	पत्रपत्रिकाहरूलाई सूचना प्रकाशन वापत रकम भुक्तानी गर्दा कर्तु जारी रकम भुक्तानी विएको देखिएकोले असुल गर्नुपर्ने ₹	४९३०		४९३०		
पाल्या	कृषि जान केन्द्र	३१२००७१७३	सहायक चौथो भुक्त फैसिको नाममा हेको फैसिक फर्दीहरू गर्दा अधिक आयकर कड्डा गरेको नदेखिएकाले असुल गर्नुपर्ने ₹	६६५		६६५		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	कम्पनिहरूको स्टार्ट काज वापरको फैसिक रकम फर्दीहरू सामाजिक सुरक्षा कर्तु जारी फर्दीहरू गरेको देखिएकोले असुल गर्नुपर्ने ₹	३२३६		३२३६		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	विविध खर्च वापत महजन ऐस्ट्रुटलाई रकम भुक्तानी गर्दा अधिक अवाकर कड्डा जारी भुक्तानी दिएकोले असुल गर्नुपर्ने ₹	२९९		२९९		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	पत्रपत्रिकाहरूलाई सूचना प्रकाशन तथा क्यालेन्डर वापत रकम भुक्तानी गर्दा कर्तु जारी रकम भुक्तानी दिएकोले असुल गर्नुपर्ने ₹	६८१०		६८१०		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	कार्यालय प्रमुखलाई दोहोरो भ्रमण भता भुक्तानी भएकोले असुल गर्नुपर्ने ₹	३२००		३२००		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	आधिक कार्यालयिता तथा वित्तिय उत्तराधिकार नियमावली २०७७को नियम १०७ बायोजिम लिलाम रहने समर्थि तथा मालसमानको मूल्याङ्कन समितिमा रहने सदस्यहरू भन्दा अन्त कर्मचारीहरूलाई बेठक भता भुक्तानी दिएको देखिएकोले असुल गर्नुपर्ने ₹	५९००		५९००		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	विभिन्न समाजकर्ता अधिकार वापत रकम भुक्तानी दिएको देखिएकोले असुल गर्नुपर्ने ₹	४५०		४५०		
पाल्या	कृषि जान केन्द्र	३१२०१०१६३	एन.वि.एफ.कृष्ट देखि तथा पशुपालिका फर्मलाई बढी भुक्तानी विएको रकम असुल गर्नुपर्ने ₹	८४९७		८४९७		

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	तेव्रपरीक्षणबाट देखिएको व्यहाराको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज़ रकम
			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति				
पाल्पा	भैटेपिनी अस्पताल तथा पश सेवा विज्ञ केन्द्र	३१२०००१८३	कार्यालयले सचाचालन गरेको आ.व. २०७८/०७९को अनुगमन कार्यालयमा छम्पा छर्च नियमावली २०६४ बमोजिम अनुगमन खर्च भुक्तानी गर्नुपर्ने बैठक भत्ता भुक्तानी दिएको देखिएको साथै तुम्हिको प्रेषा सकारात्मे सर्वजीविक गरेको निर्देशिका, २०७५ बमोजिम कार्यक्रममा सहभागितालाई बैठक भत्ता दिन खिले कुनै आधार नदेखिएकोमा कार्यालयले नियम विधित बैठक भत्ता भुक्तानी दियाको देखिएकोले असुल गर्नुपर्ने ८	४५९००					
पाल्पा	डिप्लिमन वन कार्यालय	३२९०००१९२३	स.व. अ श्री माणिक्यम खनालले ऐश गेटको विज्ञक नं ७७३ मिति २०७८/०६/२२मा जारी गेटको लुम्बिनी आकस्मा डिजिटल केवर नेट प्रा. ति. को विलाको प्रतीतिलिपी पेश गरी भुक्तानी दिएको देखिएकोले सो विलाको सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कर समाचारेन प्रमाण पेश गर्नुपर्ने ८	१२०००					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९०००१९४३	कार्यालयले सचाचालन गरेको आ.व. २०७८/०७९को वार्षिक असुल गर्नुपर्ने ९	३६९७५					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९०००१९४४	तपासिल भूमिजमका अपमेता समितिलाई विलाको प्रतीतिलिपी पेश गरी भुक्तानी दियाको देखिएकोले सो विलाको सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कर समाचोरेन प्रमाण पेश गर्नुपर्ने १०	१०३७०६.८					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९०००१९४४	असुल गर्नुपर्ने १०	१०३७०६.८					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९०००१९४४	उपभोक्ता समितिलाई विलाको प्रतीतिलिपी पेश गरी भुक्तानी दिएको देखिएकोले सो विलाको सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कर समाचारेन प्रमाण पेश गर्नुपर्ने १०	२९०३३२.९४					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९०१०१३३	एनको अनुसुचि (१) बमोजिमको दाले तपासिल बमोजिमको कर्मचारीहरूको पारिश्रमको कर वापतको रकम असुल गर्नुपर्ने ११३४९	६१३४९					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९०१०१३३	ह.स.चा पाचौ थी भरत छइगालाई आधिकान महिलाको रकम भुक्तानी गर्दी भुक्तानी भरको रकम असुल गर्नुपर्ने १०	२९०७३०					
पाल्पा	भू तथा जलाधार व्यवस्थापन कार्यालय	३२९१११११४४	बागादी खोला तावान्न बागादी खुलो कालागाउँडको २ गुल्मी निमाको लापि २०७९/१२/१५गते सिलवर्डी रमाउन खोल्न बसेको बैठकमा तपासिल बमोजिमका कर्मचारीहरूलाई बैठक भत्ता वापत भुक्तानी गरेको रकम असुल गर्नुपर्ने, ५१००	५१००					

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	तेव्रपरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण			असूल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	जम्मा
			वेर्स्यु रकम	स्थाद नाथेको पेस्की					
पाल्पा	भू. तथा जलाधार व्यवस्थापन कार्यालय	३२९१११२४४	गैडिभिता जलाधार पार्श्व मुहान सरक्षण समितिलाई रकम भुक्तानी गर्दा निजले पेश रेको जयराम होडिवेयर सेटले मिति २०७९/०३ / २ शारे जारी गरेको विजेक ने १२५३६३६१० को विलको सम्बन्धित आज्ञातिक राजस्व कार्यालयबाट रकम समाचोजन विलको प्रतिलिपि देखि गर्नुपर्ने अन्यथा असूल गर्नुपर्ने ५	७५६३६६	७५६३६६	७५६३६६	७५६३६६	७५६३६६	७५६३६६
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	भुक्तानी भएको रकम असूल गर्नुपर्ने ५	१३०५	१३०५	१३०५	१३०५	१३०५	१३०५
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	मन्त्र कन्ट्रूट्यसलाई रु ७७९,१५३० रकम भुक्तानी गर्दा बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने ५	१३०५	१३०५	१३०५	१३०५	१३०५	१३०५
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	मन्त्र कन्ट्रूट्यसलाई रु ६१३,५८५० रकम भुक्तानी गर्दा अधिक कर वापत रु ६१३,५८५० रु मुक्तिका वापत रु २९४४० गरी बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने ५	३२८४	३२८४	३२८४	३२८४	३२८४	३२८४
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	ठेकका ने ४१-२०७९/०७८को M/S CM/PR /Pantha J=V Saatdabato Lalitpur लाई मूल्य समाचोजन वापतको भुक्तानी दिवा नेपाल राष्ट्रदेवको क्षमतामध्ये अनुसार भुक्तानी ५,१६७५५५.७७ विवरपन्नमा नेपाल आगल नियमको क्षमतामध्ये ग्राहण गरी भुक्तानी विलको देखिएकोले बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने ५	५१६७५५५.७७	५१६७५५५.७७	५१६७५५५.७७	५१६७५५५.७७	५१६७५५५.७७	५१६७५५५.७७
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	भुक्तानी गर्दा विजेको प्रतिलिपि सलन गरी भुक्तानी भएको रेखिएकोले सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट मुक्तक समाचोजन प्रमाण देखि गर्नुपर्ने ५	१,४८८,२४८.००	१,४८८,२४८.००	१,४८८,२४८.००	१,४८८,२४८.००	१,४८८,२४८.००	१,४८८,२४८.००
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	लोहर्णी एंड ब्रेकर प्रा. ट्रिलोहर्णी एंड सम्प्रा. ट्रिले.भी.लाई दराही तथा अन्तिम विल रकम रु १२१३३,९९५०६ भुक्तानी गर्दा भुक्तानी भएको रेखिएकोले बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने ५	१०५०००	१०५०००	१०५०००	१०५०००	१०५०००	१०५०००
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४	ठिस्टुङ्क एंड थेकर/असरकाली कन्ट्रूट्यसल जे.भी. सँगा भिति २०६८/१२ १२१५८ सम्झौता गरी २०७०/०३/१५ सम्म कार्य सम्पन्न गर्नुपर्नमा नीज निर्माण व्यवसायीले पटकनपरक न्यात धप गरी २०७५/०३/१५मा सो ठेकका तोडेको देखिन्छ । कार्यालयले भुक्तानी दिवा बाटको कन्चनाबाटी प्रमाणित नारी नीज निमाण व्यवसायीलाई पहिलै दायित्व सिर्जना भएको कामको मुअ कर सहितको रकम भुक्तानी दिवको देखिएकोले नियमगत नदेखिएको	०	२१५०९९८.३४	२१५०९९८.३४	२१५०९९८.३४	२१५०९९८.३४	
पाल्पा	सडक पूर्वाधार विकास कार्यालय	३२७०१०१३४							

जिल्ला	कार्यालयको नाम	बजेट उपरिकार	तेव्हापरीक्षणबाट दैखिको व्यहोराको संस्थित विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्वाद नाथेको प्रस्तुति	जम्मा
			बेरुज रकम						
पाल्पा	शहरी विकास तथा भवन कार्यालय	३४७०१०१२४	समकल विजक विना भुक्तानी गएको देखिएकोले सम्बन्धित आन्तरिक राजसव कार्यालयबाट मु.अ.कर समाचोजन प्रमाण पेश गर्नुपर्ने अन्तर्था अमुल गर्नुपर्ने ५	४२०२२४४५५					४२०२२४४५५
पाल्पा	समाजिक विकास डिभिजन कार्यालय	३५५००००१०१४	तपासिल बमोजिमका गोशवारा भौतिक नहर बाट तपासिल बमोजिमका विद्युत्यहरूलाई विलको प्रतीतेपि वेषा गरी भुक्तानी दिएको देखिएकोले सो विलको सम्बन्धित आन्तरिक राजसव कार्यालयबाट कर समाचोजन प्रमाण पेश गर्नुपर्ने ५	५५८१७५					५५८१७५
पाल्पा	समाजिक विकास डिभिजन कार्यालय	३५५००००१०१४	तपासिल बमोजिमका विद्युत्यहरूलाई विलको प्रतीतेपि वेषा गरी भुक्तानी दिएको देखिएकोले सो विलको सम्बन्धित आन्तरिक राजसव कार्यालयबाट कर समाचोजन प्रमाण गर्नुपर्ने ५	३२१७९९					३२१७९९
पाल्पा	समाजिक विकास डिभिजन कार्यालय	३५५००००१०१४	तपासिल बमोजिमका विद्युत्यहरूलाई विलको प्रतीतेपि वेषा गरी भुक्तानी दिएको देखिएकोले सो विलको सम्बन्धित आन्तरिक राजसव कार्यालयबाट कर समाचोजन प्रमाण गर्नुपर्ने ५	३२१७९९					३२१७९९
पाल्पा	समाजिक विकास डिभिजन कार्यालय	३५५००००१०१४	त्री कालिका आधारस्त विद्यालय बानासकाली ९ लाई विल रकम ६ ७६८,०००० या पेशकी तथा अन्तर कर कड्दा गरी जम्मा ५ ८२५,१२१६० भुक्तानी भाङकेमा बढी भुक्तानी भाङको रकम अमुल गर्नुपर्ने ५	१०९१७					१०९१७
पाल्पा	स्वास्थ्य कार्यालय	३७०९१११२३	कार्यालयमा सहभागी भई सहभागी भत्ता वापतको रकम भुक्तानी दिएको देखिएकोले तपासिल बमोजिमका कर्मचारीहरूले तुम्केको भत्ता रकम अस्तुत गर्नुपर्ने ५	१३६८५					१३६८५
पाल्पा	स्वास्थ्य कार्यालय	३७०९१११२३	दोहोरो भत्ता भुक्तानी अमुल गर्नुपर्ने	१६००					१६००
पाल्पा	स्वास्थ्य कार्यालय	३७०९१११२३	तपासिल बमोजिमका फर्मस्तुलाई भुक्तानी गर्दा विलको प्रतीतेपि संलग्न गरी भुक्तानी दिएको देखिएकोले सम्बन्धित आन्तरिक राजसव कार्यालयबाट मु.अ.कर समाचोजन प्रमाण पेश गर्नुपर्ने ५	१६२१४५					१६२१४५
पाल्पा	स्वास्थ्य कार्यालय	३७०९१११२३	कर्मचारीले कार्यालय सम्बन्धित कार्यक्रममा सहभागी भई सहभागी भत्ता वापतको रकम भुक्तानी लिएको देखिएकोले तपासिल बमोजिमका कर्मचारीहरूले तुम्केको भत्ता रकम अमुल गर्नुपर्ने ५	१८६०					१८६०
पाल्पा	स्वास्थ्य कार्यालय	३७०९१११२३	कार्यालय सम्बन्धित कार्यक्रममा सहभागी भई सहभागी भत्ता वापतको रकम भुक्तानी लिएको देखिएकोले तपासिल बमोजिमका कर्मचारीहरूले तुम्केको भत्ता रकम अमुल गर्नुपर्ने ५	२९७५					२९७५
पाल्पा	पाल्पा अम्पाल ताम्चेन	३७००१०१२३	भुक्तानी गर्दा जीवनाना वापत भुक्तानी दिएको रकम अमुल गर्नुपर्ने ५	९३३२.६१					९३३२.६१

जिल्ला	कार्यालयको नाम	बजेट उपरिक्रम	तेव्हापरीक्षणबाट देखिएको व्यहारको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	जम्मा
			बेस्जु रकम						
पाल्या	पाल्या अस्तालाला स्पेसन	धरैदा	सन्त कास्ट्रूमसनलाई धरैदी रकम पिर्ना गर्दा मुख्यकार्यालयेजन पन्च संलग्न नारागी धरैदी पिर्ना गेको देखिएकोले मुख्यकर्यालयेजन पन्च सलमन गर्नुपर्ने अन्तश्चा असुल गर्नुपर्ने ५.			८८५५५			८८५५५
पाल्या	रामपुर अस्तालाल	३७००१०१९२३	कायरलयमा हाजिर भएको समयको ब्लाण भत्ता भुक्तानी भएकोले असुल गर्नुपर्ने			२००००			२००००
पाल्या	यातायात व्यवस्था सेवा कार्यालय	३७१०००१०१२३	पत्रपत्रिकाहरूलाई सुचना प्रकाशन वापत रकम भुक्तानी गर्दा कर कहूँ-नारागी भुक्तानी दिएकोले असुल गर्नुपर्ने ८			११००			११००
पाल्या	यातायात व्यवस्था सेवा कार्यालय	३७१०००१०१२३	गाडी भाइला वाचन निजलाई रकम भुक्तानी गर्दा कर कापात रु ४५००.०० करकड गरी भुक्तानी दिएकोला १.५ प्रीतिशत मात्र कर कहूँ-नारागी देखिएकोले असुल गर्नुपर्ने ८			३८२५			३८२५
पाल्या	जम्मा					१०३३५००३.७२	२३३०००६.३४	०	१२७०८०१३.०६
अर्धांखाँची	कृषि जान केन्द्र	३१२०००१०१३३	न्यन्तम मूल्याङ्कित साधारण स्पमा प्रभावग्राही बोलपत्रदाता खरिद प्रकृत्यामा सहजानी-नाम्प्रकाले विडण्ड जफत गर्नुपर्ने			४२०००			४२०००
अर्धांखाँची	कृषि जान केन्द्र	३१२०००१०१३३	प्रचलित दार्त भन्दा बढी दार्ते खरिद गरी भुक्तानी गेको रकम असुल गर्नुपर्ने			३५५५०			३५५५०
अर्धांखाँची	कृषि जान केन्द्र	३१२०००१०१३३	ध्यान नलाई वन्दनको ब्लाट भुक्तानी १ करिटजेस्नी करम प्रा .लि गर्नुपर्ने देखिएकून			१३६७५			१३६७५
अर्धांखाँची	कृषि जान केन्द्र	३१२०००१०१६४	इहान मा छुट भन्नि उल्लेख गेकोला छुट कहू नारागी भुक्तानी भएको १११५६६.७२			१११५६६.७२			१११५६६.७२
अर्धांखाँची	कृषि जान केन्द्र	३१२९१११२२३	भुक्तानी गर्दा क्षाट १ करिटजेस्नी वापत बढी भुक्तानी भएकोले असुल गर्नुपर्ने			५३५१२			५३५१२
अर्धांखाँची	कृषि जान केन्द्र	३१२०००१०१३	आचार्य कृषि तथा गर्द भैमी फारिलाई ११४०.०० १ सानात कृषि तथा फूल्नी-फूल्नाई ५ ३१७५ को भुक्तानी भएको देखिन्त । जम्मा बढी भुक्तानी ५ ०.०२५ को कापाजात पेश गर्नुपर्ने अन्तर्था असुल गरी राजव दाखिला न दिएन ।			५०७२५			५०७२५
अर्धांखाँची	कृषि जान केन्द्र	३१२०००१०१२४	स्थाद नाथेको फेस्की नियमानुसार कर्किष्टैट गर्नुपर्ने				३३३६		३३३६
अर्धांखाँची	डिप्लिजन वन कार्यालय	३२९०००१०१२४	स्थाद नाथेको फेस्की नियमानुसार कर्किष्टैट गर्नुपर्ने				१०००००	१०००००	
अर्धांखाँची	सडक पुर्वांग विकास कार्यालय	३३७०१०१३४	स्थाद नाथेको फेस्की नियमानुसार कर्किष्टैट गर्नुपर्ने				९५१३२०००	९५१३२०००	
अर्धांखाँची	स्वास्थ्य कार्यालय	३७००१०१३३	करारमा कार्यसित कर्मचारीलाई खर्च शिर्षक १११११ तलाव बाट खर्च लेखेकोले नियमित गराउनुपर्ने			२५३२४०			२५३२४०

પિલ્લા	કાર્યાલયનો નામ	વ્લેટ ઉપણિક	લેખાપરીઝનાવાટ દેખાયનો વ્યાહોરાંકો સંદર્ભ વિચણ	અસૂલ ગર્નું એંટે	નિયમિત ગર્નું એંટે	બેસ્જ રેક્રમ
અધિકારીંચી	અધિકારીંચી અસ્પતાલ	૩૭૦૦૧૦૧૦૨૩	કર્ગામા કાર્યાંત કર્મચારીલાઈ ખર્ચ શિર્ફ ૨૧૧૧૧ તલબ બાટ ખર્ચ લેખકોને નિયમિત ગર્નુંને		૧૧૧૨૧૬૬૦	૧૧૧૨૧૬૬૦
અધિકારીંચી	અધિકારીંચી અસ્પતાલ	વિવિદ	પારિસ્મિક કર કર્હિ નાયંકાલે અસૂલ ગર્નુંને	૨૩૫૦૦		૨૩૫૦૦
અધિકારીંચી	સભિંધિક નગરપાલિકા	૩૦૧૯૧૧૨૦૩	સ્થાદ નાયેકો ફેફી નિયમાતુસાર ફર્ઝિયેટ ગર્નુંને		૧૩૦૦૦૦૦૦	૧૩૦૦૦૦૦૦
અધિકારીંચી	જલમોત તથા સિવિએ વિકાસ ડિભિન્ઝન કાર્યાલય	જલમોત તથા સિવિએ વિકાસ ડિભિન્ઝન કાર્યાલય	નામનામેસિમા સમાવેશ નમાંએકો તથા ત્લુ મા આવાની નજારી ધરેઠી ફિર્તા ભ્લેકોલે નિયમસમાત નેરિખાયકો	૮૫૦૦૦		૮૫૦૦૦
અધિકારીંચી	જમા			૮૫૦૦૦		૮૫૦૦૦
ગુલ્ફી	જલમોત તથા સિવિએ વિકાસ ડિભિન્ઝન કાર્યાલય	જલમોત તથા સિવિએ વિકાસ ડિભિન્ઝન કાર્યાલય	એજ વિલ્ટ નશ્યા પેશ નારી વિલામા સો બાપતકો રકમ ભુકાની ભાંડો અસૂલ ગર્નુંને	૪૪૯૦.૪૨	૨૩૧૦૬૨૫	૧૧૧૫૨૫૦૮.૭૨
ગુલ્ફી	કૃષિ જાન કેન્દ્ર કાર્યાલય	કૃષિ જાન કેન્દ્ર કાર્યાલય	વિભિન્ન સમુહ, રથા વ્યક્તિલાઈ બઢી ભુકાની ભાંડો રકમ અસૂલ ગર્નુંને	૫૪૪૮૮		૧૧૧૦.૫૨
ગુલ્ફી	સદક પુર્વધાર વિકાસ કાર્યાલય	સદક પુર્વધાર વિકાસ કાર્યાલય	વિભિન્ન સમુહ, રથા વ્યક્તિલાઈ બઢી ભુકાની ભાંડો રકમ અસૂલ ગર્નુંને	૭૬૮૪૪		૭૬૮૪૪
ગુલ્ફી	સદક પુર્વધાર વિકાસ કાર્યાલય	સદક પુર્વધાર વિકાસ કાર્યાલય	કમ આધાર રંગોટી કંઈ ગેકોલે અસૂલ ગર્નુંને	૭૦૦૫.૪૭		૭૦૦૫.૪૭
ગુલ્ફી	જમા	જમા	સ્થાદ નાયેકો ફેફી નિયમાતુસાર ફર્ઝિયેટ ગર્નુંને		૨૪૯૧૦૦૦	૧૧૧૫૧૦૦૦
રસુમ પુર્વ	ડિભિન્ઝન વન કાર્યાલય	રસુમ પુર્વ	કંડ્યા નારી સર્વે રકમ ભુકાની ભાંડો બઢી ભુકાની ગર્નુંભેંસા સો ગર્નુંને	૧૫૪૧૧૪.૪૧	૨૪૧૧૦૦૦૦	૧૨૬૪૧૧૪.૪૧
રસુમ પુર્વ	ડિભિન્ઝન વન કાર્યાલય	રસુમ પુર્વ	અન્તમ બિલકો ભુકાની ગર્નુંભેંસા કંડ્યા નારી ભુકાની ગર્નુંભેંસા સો ગર્નુંને	૧૦૦૦૦૦	૮૪૬૪૫૦	૮૪૬૪૫૦
રસુમ પુર્વ	ડિભિન્ઝન વન કાર્યાલય	રસુમ પુર્વ	સ્થાદ નાયેકો ફેફી નિયમાતુસાર ફર્ઝિયેટ ગર્નુંને		૨૪૬૩૮૧.૬૭	૨૪૬૩૮૧.૬૭
રસુમ પુર્વ	સદક પુર્વધાર વિકાસ કાર્યાલય	રસુમ પુર્વ	પ્રાર્વિધિક મુલ્યાંકન ભાના બઢી ભુકાની ભાંડો રકમ અસૂલ ગર્નુંને	૨૩૬૩૮૧.૬૭		૨૩૬૩૮૧.૬૭
રસુમ પુર્વ	સદક પુર્વધાર વિકાસ કાર્યાલય	રસુમ પુર્વ	પ્રાર્વિધિક મુલ્યાંકન ભાના બઢી ભુકાની રથા ખર્ચ લેખકોલે સો જિસ્ટી ખાતામા દાખિલા ગર્નુંને	૭૧૧૦૦		૭૧૧૦૦
રસુમ પુર્વ	કાર્યાલય	રસુમ પુર્વ	સક્રાત કર્ય વિલ્ક કોર રકમ ભુકાની ગેકોલે સક્રાત કર	૧૦૬૦૬૬૩		૧૦૬૦૬૬૩

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धक	तेव्हापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण	असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	समकल कर विजक वेरां रकम भुक्तानी गरेकोले समकल कर विजक पेश गर्नुपर्ने				१०४६३८३
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	एउटा फर्मलाई भुक्तानी दियुन्ने रकम अर्कै फर्मलाई भुक्तानी भएकाले सम्बन्धित फर्मलाई रकम तुकाएको प्रमाण पेश गर्नुपर्ने		१०४६३८३	१७०३०	
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	DPR जिन्मी खातामा दाखिला नारी खर्च लेखेकोले सो जिस्ती खातामा दाखिलाउनुपर्ने		१०४६३८०	१४४६२०	
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	समकल कर विजक वेरां रकम भुक्तानी गरेकोले समकल कर विजक पेश गर्नुपर्ने		१४४६२०	५२४३१	
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	समकल कर विजक वेरां रकम भुक्तानी गरेकोले समकल कर विजक पेश गर्नुपर्ने		५५२४३१	५९७३५९	
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	समकल कर विजक वेरां रकम भुक्तानी गरेकोले समकल कर विजक पेश गर्नुपर्ने		५५२४३१	१४४६२०	
रक्तम पुर्व कार्यालय	सडक पुर्वांग विकास	३२७०१०१३४	स्थाद नाथेको पेक्की नियमसुधार फर्किँयो गर्नुपर्ने		२११७००००	२११७००००	२११७००००
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७००००१०१३३	मु.अ. कर भुक्तानी गर्दा झोलामा कड्चा गर्नुपर्ने रकम कडा नारेकोले सो दाखिला भारेको प्रमाण पेश गर्नुपर्ने		११७००	११७००	११७००
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७००१०१०१३३	काजमा खाइएको कर्मचारीलाई परिवार सहितको समर्चा भ्रमण खर्च भुक्तानी भएकाले असुल गर्नुपर्ने	८५६७.४	८५६७.४	८५६७.४	८५६७.४
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७००००१०१३३	एउटा फर्मलाई भुक्तानी दियुन्ने रकम अर्कै फर्मलाई भुक्तानी भएकाले सम्बन्धित फर्मलाई रकम तुकाएको प्रमाण पेश गर्नुपर्ने		१०१९७	१०१९७	१०१९७
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७०१११११२३	प्रतिवक्त विल र कार्यसम्बन्ध प्रतिवेदन वेरां रकम भुक्तानी गरेकोले दर भन्दा बढी दमा प्रोसाहन भना भुक्तानी भएकोले सो पेश गर्नुपर्ने		११४०५८८.९	११४०५८८.९	११४०५८८.९
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७०१११११२३	दाखिला भारेको प्रमाण पेश गर्नुपर्ने		३२३८६५०	३२३८६५०	३२३८६५०
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७०१११११२३	मु.अ. कर भुक्तानी गर्दा झोलामा कड्चा गर्नुपर्ने रकम कडा नारेकोले सो दाखिला भारेको प्रमाण पेश गर्नुपर्ने		१०१९७	१०१९७	१०१९७
रक्तम पुर्व स्वास्थ्य कार्यालय		३७०१११११२३	तीर्तिकालको दर भन्दा बढी दमा प्रोसाहन भना भुक्तानी भएकोले असुल गर्नुपर्ने	५८१९८	५८१९८	५८१९८	५८१९८
रक्तम पुर्व अस्पताल जम्मा		४०३२७०३०७	असुल गर्नुपर्ने		१२९२३१५.९	१२९२३१५.९	१२९२३१५.९
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	कम करकही भएकोले असुल गर्नुपर्ने	८०३९५	८०३९५	८०३९५	८०३९५
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	विल भर्हाई वेरां भुक्तानी भएकोले असुल गर्नुपर्ने	२००००	२००००	२००००	२००००
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	कम करकही भएकोले असुल गर्नुपर्ने	१०१८	१०१८	१०१८	१०१८
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	जिल्लादोटे भना भुक्तानी भएकोले असुल गर्नुपर्ने	३५२८	३५२८	३५२८	३५२८
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	कार्यसम्बन्ध प्रतिवेदन भन्दा बढी भुक्तानी भएकोले असुल गर्नुपर्ने	७७५	७७५	७७५	७७५
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	स्थाद नाथेको पेक्की नियमसुधार फर्किँयो गर्नुपर्ने	८०००००	८०००००	८०००००	८०००००
रोल्या डिभिजन वन कार्यालय		३२९०००११२४	विल भर्हाई भन्दा बढी खर्च गेरेको रकम असुल गर्नुपर्ने	५३००	५३००	५३००	५३००

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धक	तेव्रपरीक्षणबाट देखिएको व्यहोराको संस्थित विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	बेरुज रकम
			स्वीकृत कार्यक्रम भवदा फक्त कार्यक्रममा खर्च भएको रकम	नियमित गर्निपर्ने	जम्मा				
रोल्या	डिभिजन वन कार्यालय	विविध	स्वीकृत कार्यक्रम भवदा फक्त कार्यक्रममा खर्च भएको रकम	नियमित गर्निपर्ने	७१५८९	७१५८९	७१५८९	७१५८९	७१५८९
रोल्या	सडक पुर्वाधार विकास	३२७०१०१३४	स्थाद नाथेको पेस्की नियमामुसार फर्क्झाईट गर्निपर्ने				४०८०००	४०८०००	४०८०००
रोल्या	सडक पुर्वाधार विकास	३२७०१०१३४	विल भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने				८६४८८	८६४८८	८६४८८
रोल्या	सडक पुर्वाधार विकास	३२७०१०१३४	मुँ आ कर समाचोजन गेको प्राप्त वेरां धोरीटो फिर्ता गेकोले सो	पेश गर्निपर्ने			१५२७३	१५२७३	१५२७३
रोल्या	शहरी विकास तथा भवन कार्यालय	३४७०१०११२४	युआ युआ नियामा सेवालाई बिल भयाई वेरां भुक्तानी दिएको सम्मको विल भयाई पेश गरी नियमित गर्न अन्यथा अमुल गर्ने				८२०१३९	८२०१३९	८२०१३९
रोल्या	जम्मा						१२२३९०४५	१२२३९०४५	१२२३९०४५
चुतुन	एकिकृत वृष्टि तथा पशुपन्ची कार्यालय,	३१२०००११२३	कार्यसम्पन्न प्रतिवेदनमा उल्लेखित रकम भन्दा बढी भुक्तानी भएको				१२८०७४	१२८०७४	१२८०७४
चुतुन	एकिकृत वृष्टि तथा पशुपन्ची कार्यालय,	३१२०००११२३	स्थाद नाथेको पेस्की नियमामुसार फर्क्झाईट गर्निपर्ने				५००००	५००००	५००००
चुतुन	एकिकृत वृष्टि तथा पशुपन्ची कार्यालय,	३१२०००११२३	सम्फैलो समाप्त भविसकेका काराका कर्मचारीलाई पारिश्रमिक भुक्तानी भएकोमा याद थप भएको प्राप्त फर्नुपर्ने				७०२९०	७०२९०	७०२९०
चुतुन	एकिकृत वृष्टि तथा पशुपन्ची कार्यालय,	३१२०००११२३	विल भन्दा बढी रकम भुक्तानी भएकोले अमुल गर्नुपर्ने				२४००	२४००	२४००
चुतुन	डिभिजन वन कार्यालय	३२९९१११२३४	समाधी खरिद गरिएका बिलहरूबाट अग्रम कर्त कही गरी कर दाखिला गेको देखिएकोले कर दाखिला गर्नुपर्ने				३०११	३०११	३०११
चुतुन	सडक पुर्वाधार विकास	३२७०१०१३४	बोलपत्रदाताले बोलपत्रमा कबैल गेको अंक भन्दा बढी रकमको सम्फैलो गेकोले नियमित गर्नुपर्ने				१२३२२५०.३८	१२३२२५०.३८	१२३२२५०.३८
चुतुन	खानेपानी तथा सरसकारी डिभिजन कार्यालय	३२७०१०१३४	स्थाद नाथेको पेस्की नियमामुसार फर्क्झाईट गर्निपर्ने				१८०००	१८०००	१८०००
चुतुन	खानेपानी तथा सरसकारी डिभिजन कार्यालय	३४७९१११२२४	सोतमा कारबढी नारोकोले अमुल गर्नुपर्ने				१३३६५	१३३६५	१३३६५
चुतुन	खानेपानी तथा सरसकारी डिभिजन कार्यालय	३४७९१११२२४	स्वीकृत भ्रमण अदेश भद्रा बढी दिनको रकम भुक्तानी भएको				१६००	१६००	१६००

प्रिला	कार्यालयको नाम	बजेट उपरिकार	लेखापरीक्षणबाट देखिएको व्याहोराको संस्थित विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्वाद नाथेको पेस्की	जम्मा
			बेस्ज रकम						
चुठान	सामाजिक विकास	३५००००१४३	विल भार्ड भद्र बहु खर्च गरेकोले विलभार्ड पेश गर्नुपर्ने अन्यथा अमुल निपन्ने			९३५०	९३५०		९३५०
चुठान	सामाजिक विकास	३५००००१४३	विभिन्न विद्यालयहरलाई पुस्तकालय स्थापनाको लागि क्रम भुक्तानी भएका सो बाट खरीद भएका सामग्री विद्यालयमा दाखिला भएको प्रमाण पेश गर्नुपर्ने			३५००००	३५००००		३५००००
चुठान	सामाजिक विकास	३५०००००१४३	स्वाद नाथेको पेस्की नियमानुसार कर्फ्यूट गर्नुपर्ने			९६०००००	९६०००००		९६०००००
चुठान	सामाजिक विकास	३५०००००१४३	समकल कर बिजक कोए भुक्तानी गरेकोले सो पेश गर्नुपर्ने			३०५००	३०५००		३०५००
चुठान	सामाजिक विकास	३५०००००१४३	स्वाद नाथेको पेस्की नियमानुसार कर्फ्यूट गर्नुपर्ने			९००००००	९००००००		९००००००
चुठान	सामाजिक विकास	३५०९११२४३	प्राधिकारिक मुल्याङ्कन भन्ना बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने			५४२२०	५४२२०		५४२२०
चुठान	स्वास्थ्य कार्यालय	३७०९११२२३	खर्चलाई पुटि गाँड बिल भार्ड बोए खर्च गरेकोले अमुल गर्नुपर्ने			१५२००	१५२००		१५२००
चुठान	स्वास्थ्य कार्यालय	३७०९११२२३	सोतमा कारबहु नाथेकोले अमुल गर्नुपर्ने			२२५०	२२५०		२२५०
चुठान	चुठान अस्पताल	३७०९११२७३	पारिश्रमिक कर कर्फ्यू गाँड कम बढी गरेकोले अमुल गर्नुपर्ने			२८९८	२८९८		२८९८
चुठान	चुठान अस्पताल	३७०९११२८३	सोतमा कारबहु नाथेकोले अमुल गर्नुपर्ने			१८७५	१८७५		१८७५
चुठान	चुठान अस्पताल		मु.अ.क्र समाजेजन गरेको प्राप्ता बोए धेरैटी फिर्ता गरेकोले सो पेश गर्नुपर्ने			२०६९७	२०६९७		२०६९७
चुठान	जम्मा					१०७९९६३	७९०३४१.३८	२४६८०००	३५६३०४.३८
दाढ	प्रदेश पुर्वाधार विकास	३०१२५०७१३	स्वाद नाथेको पेस्की नियमानुसार कर्फ्यूट गर्नुपर्ने			१०००००००	१०००००००		१०००००००
दाढ	प्रदेश प्राधिकारण					७९०३४१.३८	२४६८०००	३५६३०४.३८	३५६३०४.३८
दाढ	प्रदेश पुर्वाधार विकास	३०१२५०७१३	विविध	स्वाद नाथेको पेस्की नियमानुसार कर्फ्यूट गर्नुपर्ने		१०५०००	१०५००००		१०५००००
दाढ	प्रान्ता बडाकापथ सिचाई	३००८०००१४३		जिस्ती किताबामा दाखिला नारी भुक्तानी भएकोले दाखिला प्रतिवेदन देखा गरिएन्छ		३५०००००	३५०००००		३५०००००
दाढ	व्यवस्थापन कार्यालय	३२९०००१८				७२०००	७२०००		७२०००
दाढ	दिभिजन वन कार्यालय	३२९०००१८		स्वाद नाथेको पेस्की नियमानुसार कर्फ्यूट गर्नुपर्ने		३५१५६९	३५१५६९		३५१५६९
दाढ	दिभिजन वन कार्यालय	३२९०१०१२३	करारमा कार्यात कमचारीलाई फक्त शिक्षिकावाट रासनको रकम भुक्तानी गरेकोले अमुल गर्नुपर्ने			११०४९६	११०४९६		११०४९६

जिल्ला	कार्यालयको नाम	बजेट उपलब्धिक	तेव्रपरीक्षणबाट देखिएको व्यहाराको स्थिति विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	वेर्जु रकम
			स्थान नाथेको पेस्की	स्थान नाथेको पेस्की	जम्मा			
दाढ	डिपिजन चन कार्यालय देउखुरी	३२९०००११२४	सक्कल कर बिजक बोए रकम भुकानी गरेकोले सो पेश गर्नुपर्ने			४५०४१९.१३	४५०४१९.१३	४५०४१९.१३
दाढ	डिपिजन चन कार्यालय देउखुरी	३२९०१०११२३	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			३३५०००	३३५०००	३३५०००
दाढ	डिपिजन चन कार्यालय देउखुरी	३२९९९१०१२४	विल भर्पाइ बोए भुकानी भएकोले असुल गर्नुपर्ने	१८५१		१८५१	१८५१	१८५१
दाढ	सङ्कक पूर्वाधार विकास कार्यालय	३२७०१०११३४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			२५७०००००	२५७०००००	२५७०००००
दाढ	शहरी विकास तथा भवन कार्यालय	३८५०००११४४	सक्कल कर्तविजक बोए भुकानी भएकोले सो पेश गर्नुपर्ने	१६१३६७३१		१६१३६७३१	१६१३६७३१	१६१३६७३१
दाढ	शहरी विकास तथा भवन कार्यालय	३८७०१०११२४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			१५५६००००	१५५६००००	१५५६००००
दाढ	शहरी विकास तथा भवन कार्यालय	३४७०१०११३४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			४१०१०००	४१०१०००	४१०१०००
दाढ	शहरी विकास तथा भवन कार्यालय	३४७०१०११४४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			४००००००	४००००००	४००००००
दाढ	शहरी विकास तथा भवन कार्यालय	३४७०००११३४	सक्कल कर्तविजक बोए भुकानी भएकोले सो पेश गर्नुपर्ने	१०१४६८२१		१०१४६८२१	१०१४६८२१	१०१४६८२१
दाढ	शहरी विकास तथा भवन कार्यालय	३४७०००११३४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			१९४०००००	१९४०००००	१९४०००००
दाढ	खानेपारी तथा सरसकाई डिपिजन कार्यालय	३४७०२०११२४	सक्कल कर्तविजक बोए भुकानी भएकोले सो पेश गर्नुपर्ने			३२५०००	३२५०००	३२५०००
दाढ	खानेपारी तथा सरसकाई डिपिजन कार्यालय	३४७०००११३४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			१५९५८६८०	१५९५८६८०	१५९५८६८०
दाढ	खानेपारी तथा सरसकाई डिपिजन कार्यालय	३४७९१११२२४	विल तकम भदा बढी भुकानी गरेकोले असुल गर्नुपर्ने	२२५६०९		२२५६०९	२२५६०९	२२५६०९
दाढ	खानेपारी तथा सरसकाई डिपिजन कार्यालय	३४७९१११२५४	विल तकम भदा बढी भुकानी गरेकोले असुल गर्नुपर्ने	६००८३६		६००८३६	६००८३६	६००८३६
दाढ	खानेपारी तथा सरसकाई डिपिजन कार्यालय	३४७९१११२५४	स्थान नाथेको पेस्की नियमानुसार फर्क्ष्यौट गर्नुपर्ने			१९०००००	१९०००००	१९०००००
दाढ	जम्मा प्रदेश प्रशिक्षण प्रतिष्ठान	३०१६१०११३	तलबी प्रतिवेदन पारित नगरि तलब भुकानी गरेको रकम प्रियमित गर्नुपर्ने			१७३२०००	१७३२०००	१७३२०००

पिल्ला	कार्यालयको नाम	बजेट उपरिक्रम	लेखापरीक्षणबाट दैखिको व्यहाराको संक्षिप्त विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
			बेरुज	रकम	जम्मा				
बाँके	प्रदेश प्रशिक्षण प्रतिष्ठान	३०१६०१७१३	नियम विधिका कार्यक्रमी निर्देशकलाई महस्ती भवा भुक्तानी गरेकोले नियमित गर्नुपर्ने			७५३३			७५३३
बाँके	प्रदेश प्रशिक्षण प्रतिष्ठान	३०१६०१७१३	भुक्तानीमा करकडी नाथेकोले असुल गर्नुपर्ने	१५००					१५००
बाँके	प्रदेश प्रशिक्षण प्रतिष्ठान	३०१९११२२३	स्थाद नाथेको फेर्की नियमात्मकार कर्कडी वाट गर्नुपर्ने			१४६६५८६	१४६६५८६		१४६६५८६
बाँके	सहकारी प्रशिक्षणालय	३०५०२०१७१३	तलबी प्रतिवेदन पारिनि जारी तराव भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने	४४५६४४५.२					४४५६४४५.२
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	रेडियो जिङल प्रसारण गरेको प्रमाण पेश गर्नुपर्ने		१२४३००				१२४३००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	विल भर्पाइ कोरा भुक्तानी गरेको रकम असुल गर्नुपर्ने	१०००००					१०००००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	विल भन्दा बढीको खर्दि गर्दा लागत असुमान बनाइ तीनवटा फिर्मासँग दरेट माग गरि खर्दि गर्नुपर्नेमा प्रकृत्या नपुण खर्च भएकोले नियमित गराउनुपर्ने		२४०००				२४०००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	१ लाख भन्दा बढीको खर्दि गर्दा लागत असुमान बनाइ तीनवटा फिर्मासँग दरेट माग गरि खर्दि गर्नुपर्नेमा प्रकृत्या नपुण खर्च भएकोले नियमित गराउनुपर्ने	२२७९०९					२२७९०९
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	विल भर्पाइ कोरा भुक्तानी भएकोले असुल गर्नुपर्ने	६१००					६१००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	कार्यक्रमको प्रतिवेदन वेता भुक्तानी गरेकोले सो खेष नपुर्ने		२०००				२०००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	लागत असुमान वेता प्रस्तुति विएकोले नियम सम्मत नदेखिएको		२०००००				२०००००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	१८८९ जेताम तारिको स्थाद सकिने अवधि सम्म पनि फेर्की फर्हेट नभएकोले १० प्रतिवेदन जारीवाना असुल गर्नुपर्ने र पेश गर्नुपर्ने	५००००					५०००००
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	बढी भुक्तानी दिएकोले असुल गर्नुपर्ने	१२२४४					१२२४४
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	विल भन्दा बढी रकम भुक्तानी भएकोले असुल गर्नुपर्ने	२०९८१					२०९८१
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	प्रस्तुति दिँदा ५ फर्जी गर्दा फेर्की दिँने व्यक्ति वा सम्झाको विवरण नखुलेकोले सो को प्रमाण पेश गर्नुपर्ने		२११५२१				२११५२१
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	विल भर्पाइ कोरा प्रस्तुति गर्नुपर्ने	६६७९					६६७९
बाँके	घरेलु तथा साना उद्योग कार्यालय	३०७०००१७६३	लागत असुमान भवा बढी रकम छर्च गरेकोले असुल गर्नुपर्ने	११११					११११

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धक	तेवरपरीक्षणबाट देखिएको व्यहोराको सिफारिश विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेरुज रकम
			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति				
बाँके	जलस्रोत तथा सिंचाई विकास	डिभिजन २०८०००१५४	PS Item मा रहेको जमानत शुल्क भुक्तानी गरेकोमा बैंकलाई शुल्क भुक्तानीको प्रमाण पेश गर्नुपर्ने			१६७००	१६७००		१६७००
बाँके	कार्यालय	जलस्रोत तथा सिंचाई विकास	डिभिजन २०८०००१५४	काम नम्पएको क्षरक को भुक्तानी दिई पछी कडा गरेकोमा सो को ब्याज असुल गर्नुपर्ने		१३३८४			१३३८४
बाँके	कृषि व्यवसाय प्रबोधन सहयोग तथा तालिम केन्द्र	३१२०१०१२३	तलबी प्रतिवेदन पारित नारि तलब भुक्तानी गरेको रकम नियमित जापात अनुमान स्पोषिकरेसन ४ एक्स च्छउच्चत बोर भुक्तानी गर्नुपर्ने			५१०७५५.१	५१०७५५.१		५१०७५५.१
बाँके	कृषि व्यवसाय प्रबोधन सहयोग तथा तालिम केन्द्र	३१२०१०१२४	तलबी प्रतिवेदन पारित नारि तलब भुक्तानी गरेको रकम नियमित जापात अनुमान स्पोषिकरेसन ५ एक्स च्छउच्चत बोर भुक्तानी गर्नुपर्ने			१९९१९७	१९९१९७		१९९१९७
बाँके	माटो तथा मल परिक्षण प्रयोगशाला	३१२०१०१३३	तलबी प्रतिवेदन पारित नारि तलब भुक्तानी गरेको रकम नियमित जापात अनुमान स्पोषिकरेसन ६ एक्स च्छउच्चत बोर भुक्तानी गर्नुपर्ने			३३३२७७०.४	३३३२७७०.४		३३३२७७०.४
बाँके	माटो तथा मल परिक्षण प्रयोगशाला	३१२०१०१३३	जोखिम भता भुक्तानी भएकोमा सो भुक्तानी पाउने आधार प्रमाण भएकोले नियमित गर्नुपर्ने			४२१३८२	४२१३८२		४२१३८२
बाँके	बीउ विजन प्रयोगशाला	३१२०१०१४३	तलबी प्रतिवेदन पारित नारि तलब भुक्तानी गरेको रकम नियमित जापात अनुमान स्पोषिकरेसन ७ एक्स च्छउच्चत बोर भुक्तानी गर्नुपर्ने			४२१३८२	४२१३८२		४२१३८२
बाँके	बीउ विजन प्रयोगशाला	३१२०१०१४३	तोडीएको दर भद्दा बढी दमा झापा भता भुक्तानी भएकोले असुल भेष गर्नुपर्ने			१६८००	१६८००		१६८००
बाँके	बाली संरक्षण प्रयोगशाला, खजुरा	३१२०१०१५३	जोखिम भता भुक्तानी भएकोमा सो भुक्तानी पाउने आधार प्रमाण भेष गर्नुपर्ने			४२२४५१२	४२२४५१२		४२२४५१२
बाँके	बाली संरक्षण प्रयोगशाला, छबुरा	३१२०१०१५३	तलबी प्रतिवेदन पारित नारि तलब भुक्तानी गरेको रकम नियमित जोखिम भता भुक्तानी भएकोमा सो भुक्तानी पाउने आधार प्रमाण भेष गर्नुपर्ने			३६०४१०३.२५	३६०४१०३.२५		३६०४१०३.२५
बाँके	बाली संरक्षण प्रयोगशाला, खजुरा	३१२०१०१५४	म्याद भन्दा पछी कार्य सम्पन्न भएकोमा पुर्वानिराशि क्षतिपूर्ति असुल गर्नुपर्ने			५०३९९९	५०३९९९		५०३९९९
बाँके	कृषि जान केन्द्र	३१२०००१२३	लापात अनुमान स्पोषिकरेसन ८ एक्स च्छउच्चत बोर भुक्तानी भएकोले प्रमाण पेश गर्नुपर्ने			१३४७६१६	१३४७६१६		१३४७६१६
बाँके	कृषि जान केन्द्र	३१२०००१२३	विल भर्पाइ बोर भुक्तानी भएकोले असुल गर्नुपर्ने			१६५००	१६५००		१६५००
बाँके	कृषि जान केन्द्र	३१२०००१२३	तोडीएको दर भद्दा बढी भुक्तानी भएकोले असुल गर्नुपर्ने			१३६०	१३६०		१३६०
बाँके	कृषि जान केन्द्र	३१२०००१७३	कामप्रत पेश गर्ने प्रशिक्षकले समर्त महानी भता भुफ्कोले असुल गर्नुपर्ने			३२००	३२००		३२००
बाँके	कृषि जान केन्द्र	३१२०००१७३	सम्भैता भद्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने			३५४	३५४		३५४

प्रिला	कांगलयको ताम	बजेट उपशाक	तेव्हापरीक्षणबाट देखिएको व्यहोराको सिफित विवरण			अमुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको पेस्की	जम्मा
			बेर्ज रकम						
बाँके	कृषि जान केन्द्र	३१२०००१७३	समझौता भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने	१५०४					१५०४
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	विल भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने	१५०					१५०
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	रेडियो जिङल प्रसारण गरेको प्रमाण पेशा गर्नुपर्ने		३०००				३०००
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	कार्य सम्मन प्रियतेवदन भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने	७४७६					७४७६
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	सकल करिजिक वेगार भुक्तानी भएकोले सो पेशा गर्नुपर्ने		५९८९०				५९८९०
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	१ लाख भन्दा बढीको खिद गर्दा लागत अनुमान बनाइ तीनवटा फर्मसंग दरेट मास गरि खिद पर्नुपर्ना प्रकृया न्युआइ खर्च भएकोले नियमित गाउँउपर्ने		१३०००				१३०००
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	इजाजत प्रमाण उल्लेख नम्पाको कामको कारोबार गरि फर्मलाई भुक्तानी भएकोले सो कारोबार गर्न पाउने प्रमाण पेशा गर्नुपर्ने		२०१०००				२०१०००
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	तलवटी प्रतिवेदन नारिं तलवट भुक्तानी गरेका रकम नियमित गर्नुपर्ने		८२४७५४.४				८२४७५४.४
बाँके	कृषि जान केन्द्र	३१२०००१८३	समझौता अवधि भन्दा छिलो काम भएकोमा पुर्वानिधीत क्षिपिति कडा गर्नुपर्नेमा सो नापाएकोले असुल गर्नुपर्ने	४७४८५८.३					४७४८५८.३
बाँके	मत्त्य विकास केन्द्र	३१२०००१८३	कायफन र प्रतिवेदन न्या नारी सो वापतका रकम भुक्तानी भएकोले तलवटी प्रतिवेदन पारित नारि तलवट भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने		४६००				४६००
बाँके	कुरुखा विकास फार्म	३१२०२०१३३	लात भेटीनी अस्पताल तथा प्लास्टिकोसन तथा कार्य सम्पन्न प्रतिवेदन वेगार प्लास्टिकोसन तथा कार्य सम्पन्न प्रतिवेदन वेगार		८२५००००				८२५००००
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१३३	खर्च लेखिएकोले सो पेशा गर्नुपर्ने		५०००००				५०००००
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१७३	लात अनुमान स्पेशिफिकोसन तथा कार्य सम्पन्न खर्च लेखिएकोले सो पेशा गर्नुपर्ने		१४८३५.६७				१४८३५.६७
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१७३	विल भन्दा भन्दा बढी भुक्तानी भएको अमुल गर्नुपर्ने	१४८३५.६७					१४८३५.६७
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१७३	प्राविधिक प्रतिवेदन भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने		४७२६९६				४७२६९६
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१७३	लात अनुमान स्पेशिफिकोसन तथा कार्य सम्पन्न प्रतिवेदन वेगार खर्च लेखिएकोले सो पेशा गर्नुपर्ने		१९२०००				१९२०००
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१७३	प्राविधिक मुल्याङ्क भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने	१४६९.६९					१४६९.६९
बाँके	भेटीनी अस्पताल तथा प्लास्टिकोसन केन्द्र	३१२०००१७३	प्राविधिक मुल्याङ्क भन्दा बढी भुक्तानी भएको रकम अमुल गर्नुपर्ने	३५३७.४					३५३७.४

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धक	तेव्हापरीक्षणबाट देखिएको व्याहोराको संक्षिप्त विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुती	जम्मा
			वेस्त्र रकम						
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	खर्च लेखेको श्रेत्रात संलग्न नभएकोले सो फेरा गर्नुपर्ने				१७९७७		१७९७७
बाँके	पशु सेवा विज्ञ केन्द्र		प्राविधिक मूल्याङ्कन भन्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने	२०९५०.४३				२०९५०.४३	
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	प्राविधिक मूल्याङ्कन भन्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने	५६२८.५२				५६२८.५२	
बाँके	पशु सेवा विज्ञ केन्द्र		उटे फर्मलाई एक आधिक वर्षमा दुइ किसिमका अनुदान भुक्तानी भएकोले सो मिल्ने आधार फेरा गर्नुपर्ने	२२०९०९				२२०९०९	
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	कार्य प्राती प्रतिवेदन बेरा खर्च लेखेकोले सो फेरा गर्नुपर्ने	८९७००			८९७००		८९७००
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	विल भर्पाइ भन्दा बढी भुक्तानी भएको असुल गर्नुपर्ने	५३१४.२२				५३१४.२२	
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	प्राविधिक मूल्याङ्कन भन्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने	१३०२३.२५				१३०२३.२५	
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	लागत अनुमान स्पैशिफिकेसन तथा कार्य सम्पन्न प्रतिवेदन बेरा खर्च लेखिएकोले सो फेरा गर्नुपर्ने	३८२१८१				३८२१८१	
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	लागत अनुमान भन्दा बढी रकम खर्च गरेकोले असुल गर्नुपर्ने	१३०९६६.९६				१३०९६६.९६	
बाँके	भेटीनी अस्पताल तथा	३१२०००१७३	सम्झेको भन्दा बढी भुक्तानी भएको विल भर्पाइ संलग्न गरी भुक्तानी गरेकोले नियमित ग्राउनर्ने	५०००			५०००		५०००
बाँके	भेटीनी अस्पताल तथा	३१२०००२१३	कार्य सम्पन्न गर्नुपर्ने मिति भन्दा पाइक्रिया विल भर्पाइ पेश भएको तथा प्रत्यावर्त्ता कुन कुन काममा कसको लागत करि हुने भन्ने उल्लेख नभएको	१८१६०२.८३			१८१६०२.८३		१८१६०२.८३
बाँके	भेटीनी अस्पताल तथा	३१२०००२१३	कार्य सम्पन्न गर्नुपर्ने मिति भन्दा पाइक्रिया विल भर्पाइ पेश भएको ग्राउनर्ना गरी गाँग को पृष्ठ प्राविधिक विल भर्पाइ पेश भएको	७४९३४५			७४९३४५		७४९३४५
बाँके	भेटीनी अस्पताल तथा	३१२०००२१३	अनुमान कार्य सम्पन्न नभएको कामको समेत भुक्तानी भएकोले सो नियमित नदेखिएको	२०३६४२५.५६			२०३६४२५.५६		२०३६४२५.५६
बाँके	भेटीनी अस्पताल तथा	३१२९११९१३	वास्तविक कार्यको ५० प्रतिशत अनुदान दिने सम्भौता भएकोमा	२०१०८			२०१०८		२०१०८
बाँके	पशु सेवा विज्ञ केन्द्र		सो भन्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने						

पिल्ला	कार्यालयको नाम	बजेट उपलब्धिक	तेजपरीक्षणबाट देखिएको व्यहाराको संस्थित विवरण			अमूल गर्नु पर्ने	नियमित गर्नु पर्ने	बेरुज रकम
			स्थावर नाप्रको प्रस्तुति	स्थावर नाप्रको जम्मा	जम्मा			
बाँके	भटेरिनी अस्पताल तथा पशु सेवा विभाग केन्द्र	३९२९११११२३	दोर हाजिरखाट काम भएकोमा डोर हाजिर प्रमाणिण रुद्धुका साथै काम गर्ने व्यक्तिको बन्न बुझेको भएर नभएको			११६५०००	११६५०००	११६५०००
बाँके	डिभिजन वन कार्यालय	३२९०००१२३	तलबी प्रतिवेदन पारित नगरि तलब भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने			४३१८५१.१	४३१८५१.१	४३१८५१.१
बाँके	डिभिजन वन कार्यालय	३२९०००१२४	तार्हिक पुस्तिका छापाईमा खर्च भएको तर सो को प्राप्त मात्रा गर्दा पशा नभएकोले सो फेरा गर्नुपर्ने			५००००	५००००	५००००
बाँके	डिभिजन वन कार्यालय	३२९०००१२४	बाहल कर रह्या नाप्रकोले अमूल गर्नुपर्ने		७५०			७५०
बाँके	डिभिजन वन कार्यालय	३२९०००१२४	बन तथा बन्नतर्फ अपाराध नियन्त्रण कार्यक्रमको लागि विनियोजित बजेट मध्यत नाप्रका गरेको खर्चलाई प्रमाणवाकासी भाग्न नसाकिएको			९८५५३	९८५५३	९८५५३
बाँके	डिभिजन वन कार्यालय	३२९०००१२४	प्रार्थिकको कार्यालय सम्पन्न प्रतिवेदन वेग प.फ. गरेकोले सो फेरा गर्नुपर्ने			११०००००	११०००००	११०००००
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२३	तलबी प्रतिवेदन पारित नगरि तलब भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने			४६४९४९३.९१	४६४९४९३.९१	४६४९४९३.९१
बाँके	सडक पुर्वाधार विकास	३३७०१०१२३	डैनिक तथा भ्रमण खर्च भूकानिल लिएकोमा भ्रमण खर्च नियमावधी, २०६४ को नियम ७ को उपनियम ८ विवरात भूकानि भएको रकम अमूल गर्नुपर्ने			१००००		१०००००
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२३	कार्यालय प्रमुख ५ सवारी चालाक कार्यालयमा हाजिर भएको मितिका काठमाडौंका पेट्रोल पम्पका फँक्चनका बिल भुक्तानी मएकोले नियमित नदेखिएको			१३६४५	१३६४५	१३६४५
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२४	स्थावर नाप्रको फेरकी नियमातुमार फर्क्षीयैट गर्नुपर्ने				६०१००	६०१००
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२४	८ कि.मी दुरीमध्यको अनुगमन गर्दा भ्रमण भ्रमण भुक्तानी			७३००		७३००
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२४	Contract Bill को Item No. ५.३.२ ५.४ मा भएको L/S नापी किलोवा उत्तेक्ष नापी भूकानि दिएको रकम नियमित नभएको			५०००००	५०००००	५०००००
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२४	भेरिएसन आदेश स्वीकृत नापी समझैता भन्ना बढी भुक्तानी विएको रकम भरिएसन स्वीकृत गर्ने फेरा गर्नुपर्ने			१११८४२.४३	१११८४२.४३	१११८४२.४३
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२४	भरिएसन खर्चहरू गरि फेरा गर्नुपर्ने			५८७५०	५८७५०	५८७५०
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१२४	भुविनिधि फलनियत नलगाइ भुक्तानी भएकोमा समयमा कार्य सम्पन्न भएको प्रमाण फेरा गर्नुपर्ने			११०३३५.४	११०३३५.४	११०३३५.४

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धिक	तेजपरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण			असुल गर्नु पर्ने	नियमित गर्नु पर्ने	स्थाद नाथेको प्रस्तुति	बेस्ज रकम
			विवरण	विवरण	विवरण				
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	सर्वजनिक खाईद ऐसा २०६३ को दफा ८(२) विपरित खर्च भएको सम्म नियमित गर्नुपर्ने	३१४९३७५८३	३१४९३७५८३	३१४९३७५८३	३१४९३७५८३	३१४९३७५८३	३१४९३७५८३
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	ग्रामेल गेको बन्न भुकानी गर्दा प्रक्रियाको विजयक संस्थान नाथी नाथी भएको भगाइका अधारमा मात्र खर्च गर्नेकोले विजयक येषा गर्नुपर्ने	५६५६७८३	५६५६७८३	५६५६७८३	५६५६७८३	५६५६७८३	५६५६७८३
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	तोराएको सम्पादन नाथा बढी रकम करिन्देन्ती खर्च गेको तातुक नियमित गर्नुपर्ने	८०१६	८०१६	८०१६	८०१६	८०१६	८०१६
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	प्रकृया नुपर्याह ठेका अस्य गाँएकोमा नियमित गर्नुपर्ने	१८०९३७२.१८	१८०९३७२.१८	१८०९३७२.१८	१८०९३७२.१८	१८०९३७२.१८	१८०९३७२.१८
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	सचारी तात्पुरता खाईद इन्थन रकम भुकानी गेको	११७०२	११७०२	११७०२	११७०२	११७०२	११७०२
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१३४	स्थाद भन्ना ठिलोपै.फ. भाक्रोले व्याज असुल गर्नुपर्ने	३६८८२	३६८८२	३६८८२	३६८८२	३६८८२	३६८८२
बाँके	सडक पुर्वाधार विकास कार्यालय	३३७०१०१४४	भेरिएसन ख्विकूत गरी भेषा गर्नुपर्ने	४०२६३६	४०२६३६	४०२६३६	४०२६३६	४०२६३६	४०२६३६
बाँके	शहरी विकास तथा भवन कार्यालय	३४७०१०११३	तलबी प्रतिवेदन पापित नाथि तलब भुकानी गेको रकम नियमित गर्नुपर्ने	२२४३७९७.५	२२४३७९७.५	२२४३७९७.५	२२४३७९७.५	२२४३७९७.५	२२४३७९७.५
बाँके	शहरी विकास तथा भवन कार्यालय	३४७०१०११३	झमण प्रतिवेदन खेगा झमण भन्ना भुकानी भएको	२००००	२००००	२००००	२००००	२००००	२००००
बाँके	खानेपानी तथा सरसकाई डिप्लिजन कार्यालय	३४७०२०११२४	बढी भुकानी दिप्लोले असुल गर्नुपर्ने	९५०	९५०	९५०	९५०	९५०	९५०
बाँके	खानेपानी तथा सरसकाई डिप्लिजन कार्यालय	३४७०२०११२४	दिल झापाइ भन्ना बढी भुकानी भएको रकम खिल भापाइ येषा गरी नियमित गर्नुपर्ने	११२६०.३४	११२६०.३४	११२६०.३४	११२६०.३४	११२६०.३४	११२६०.३४
बाँके	पर्यटन डिप्लिजन कार्यालय	३४७०३०१११३	मु.अ.का समायोजन गेको प्रमाण प्राप्ता येषा गर्नुपर्ने	७३१	७३१	७३१	७३१	७३१	७३१
बाँके	पर्यटन डिप्लिजन कार्यालय	३४७०३०११२४	सम्झौतामा उल्लेखित मिति भन्दा ढिलो पै.फ. गेकोले व्याज	९६४३८.३५	९६४३८.३५	९६४३८.३५	९६४३८.३५	९६४३८.३५	९६४३८.३५
बाँके	पर्यटन डिप्लिजन कार्यालय	३४७०३०११२४	मु.अ.का समायोजन गेको नदेखिएको हुँदा कर तथा मु.अ.का समायोजन गेको प्रमाण येषा हुनुपर्ने	६४२८५	६४२८५	६४२८५	६४२८५	६४२८५	६४२८५
बाँके	सामाजिक विकास डिप्लिजन कार्यालय	३५००००११४३	विभिन्न विद्यालयहरूमा बढी निकासा गएको रकम असुल गर्नुपर्ने	२४१३००	२४१३००	२४१३००	२४१३००	२४१३००	२४१३००
बाँके	सामाजिक डिप्लिजन कार्यालय	३५००००११४३	सम्झौता भन्ना बढी भुकानी भएको रकम असुल गर्नुपर्ने	२७९२०	२७९२०	२७९२०	२७९२०	२७९२०	२७९२०
बाँके	सामाजिक डिप्लिजन कार्यालय	३५००००११४४	बजेट उपशिक्षिक तथा खर्च शिक्षिक फरक पापि खर्च तेहेको नियमित गर्नुपर्ने	४०००००	४०००००	४०००००	४०००००	४०००००	४०००००

प्रिला	कार्यालयको नाम	बजेट उपलब्धक	तेव्हापरीक्षणबाट देखिएको व्यहाराको संक्षिप्त विवरण			असुल गर्ने पर्ने	नियमित गर्ने पर्ने	स्थाद नाथेको प्रस्तुती	जम्मा
			बेर्स र क्रम						
बाँके	समाजिक विकास	३५००००११३	बिल भन्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने		४०००				४०००
बाँके	डिप्लिजन कार्यालय	३५०००००११३	Lab Test Report बेरार सो को रकम भुक्तानी भएकोले Lab Test Report यसा नपूर्ने		१००००				१००००
बाँके	समाजिक विकास	३५००१०१२३	तलबी प्रतिवेदन पारित नगरि तलब भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने			१९८७८११.६			१९८७८११.६
बाँके	डिप्लिजन कार्यालय	३५००१०१२३	व्यान बिल बेरार इथ्यन रकम भुक्तानी गरेको नियमित यात्रुपर्ने			६१२०४			६१२०४
बाँके	समाजिक विकास	३५००१०१२३	मु.अ. कर समाचोजन गरेको प्रमाण पेशा नपूर्ने		४०५३००				४०५३००
बाँके	डिप्लिजन कार्यालय	३५००१०१२३	स्वीकृत भ्रमण आदेश भन्दा बढी दिनको रकम भुक्तानी भएको	१६००					१६००
बाँके	स्वास्थ्य कार्यालय	३७००१०१२३	तलबी प्रतिवेदन पारित नगरि तलब भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने			१५८८८९.५			१५८८८९.५
बाँके	यातायात कार्यालय	३७१००१०१२३	तलबी प्रतिवेदन पारित नगरि तलब भुक्तानी गरेको रकम नियमित गर्नुपर्ने			१३५८४२०५.१			१३५८४२०५.१
बाँके	यातायात कार्यालय	३७१००१०१२३	स्वीकृत दबावाई भन्दा बढी कराराम कर्मचारी भर्ना गरि पारिश्रमिक भुक्तानी गरेकोले असुल गर्नुपर्ने			४८९१४६			४८९१४६
बाँके	यातायात कार्यालय	३७१००१०१२३	सार्वजनिक खर्चको मापदण्ड कार्यविधि ४ मित्रव्यविधा सम्बन्धी निर्देशिका, २०७५ बार्षोंमिम हारिचो अधिसेव राखि असिति भता भुक्तानी गरेकोमा सो पेश नपूर्ने			१४८०५०			१४८०५०
बाँके	घोरेतु तथा साना उद्योग कार्यालय	३७१००१०१२३	नगद बँकी राजस्व बैंक दाखिला गर्नुपर्ने			१०६००			१०६००
बाँके	जम्मा					१५६९४२६.७९	१६८८८७३२२.३३	२०२६६६६६	१००४८८४१६.९२
बाँके	घोरेतु तथा साना उद्योग कार्यालय	३०७०००११६३	नर्मसभन्दा बढी खाजा खर्च भुक्तानी भएको असुल गर्नुपर्ने	३५००					३५००
बरिचा	घोरेतु तथा साना उद्योग कार्यालय	३०७०००१७३	नर्मसभन्दा बढी खाजा खर्च भुक्तानी भएको असुल गर्नुपर्ने	२८००					२८००
बरिचा	घोरेतु तथा साना उद्योग कार्यालय	३०७०१०१२३	अधिकृत क्षेत्री कर्मचारीहरूलाई भुक्तानी गरेको प्रेड रकमको आधार पेश गर्नुपर्ने अचाया असुल गर्नुपर्ने	१५९६४२					१५९६४२
बरिचा	जलस्रोत तथा सिंचाई विकास कार्यालय	३०८९११२५४	स्थाद नाथेको प्रेक्षी नियमातुसार कर्फ्यौ गर्नुपर्ने			६०४९०८७			६०४९०८७

प्रिला	कायांलयको नाम	बजेट उपर्याक	तेव्हापरीक्षणबाट देखिएको व्यहोराको संक्षिप्त विवरण			असुल गर्नु पर्दै	नियमित गर्नु पर्दै	स्थाद नाथेको पेस्की	जम्मा
			वेर्जु रकम						
बरिचा	डिभिजन वन कार्यालय	३२९०००१०१२३	कम करकडै भएकोले असुल गर्नुपर्ने		१८१				१८१
बरिचा	डिभिजन वन कार्यालय	३२९०००१०१२४	स्थाद नाथेको फेस्की नियमातुसार कर्फ्यूट गर्नुपर्ने				१०००००	१०००००	१०००००
बरिचा	डिभिजन वन कार्यालय	३२९०१०११२३	अधिकृत छैँडै बन्नचरिहरुलाई भुक्तानी गरेको ग्रेड रकमको आधार		२८४०९२				२८४०९२
बरिचा	डिभिजन वन कार्यालय	३२९०१०१०१२३	पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने						
बरिचा	डिभिजन वन कार्यालय	३२९१०१०१०१२३	बाहै महिना नियमात्मा रेस्टोर कम्पियालाई पेशाक भुक्तानी	२००००					२००००
बरिचा	डिभिजन वन कार्यालय	३२९१९१११२३४	वित्तकोमा असुल गर्नुपर्ने			२०००			२०००
बरिचा	डिभिजन वन कार्यालय	३२९१९१११२३५	लागत असुनान भन्ना बढी भुक्तानी नियमित गर्नुपर्ने						
बरिचा	डिभिजन वन कार्यालय	३२९१९१११२३६	कम करकडै भएकोले असुल गर्नुपर्ने		७५०				७५०
बरिचा	डिभिजन वन कार्यालय	३२९१९१११२३७	तीनवटा फर्मसँग दरेट माग नारी चारिद रोकोले नियमित गराउनुपर्ने		२७९१३५.२८				२७९१३५.२८
बरिचा	डिभिजन वन कार्यालय	३२९१९१११२५३	नर्मस भन्ना बढी भुक्तानी असुल गर्नुपर्ने	३९००					३९००
सडक पुर्विग्राम विकास	कार्यालय	३२९०१०११२४	स्थाद नाथेको फेस्की नियमातुसार कर्फ्यूट गर्नुपर्ने			५११२५०००			५११२५०००
सडक पुर्विग्राम विकास	कार्यालय	३२९०१०११२४	स्थाद नाथेको फेस्की नियमातुसार कर्फ्यूट गर्नुपर्ने				५११२५०००		५११२५०००
बरिचा	स्वास्थ्य कार्यालय	३७००१०१३३	भ्रमण खर्च नियमावलीमा तोकेको दर भन्ना बढी भुक्तानी गरेको	२७९५०					२७९५०
बरिचा	जम्मा		असुल गर्नुपर्ने		५०६६९५	२८१३५.२८	५८०२१०६७	५८०२१०६७	५८०२१०६७
	कुल जम्मा				१५६,३९७,३८४.१९	५८९,०५५,७६७१३	४९४,७०९,१८५.८८	१,२४०,१९०,२३७१८	



लुम्बिनी प्रदेश सरकार  
अर्थ तथा सहकारी मन्त्रालय  
**प्रदेश लेखा नियन्त्रक कार्यालय**  
लुम्बिनी प्रदेश  
२०७५